



महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन



२०७७

कटारी नगरपालिका
कटारी, उदयपुर



महालेखापरीक्षकको कार्यालय
काठमाडौं, नेपाल



महालेखापरीक्षकको कार्यालय Office of the Auditor General



Phone : 4258174
4266034
4255707
A.G.Fax : 977-1-4268309
Fax : 977-1-4262798
Post Box : 13328
बबरमहल, काठमाण्डौं, नेपाल
Babar Mahal, Kathmandu, Nepal

पत्र संख्या: २०७६/७७


च.नं : ५६७

मिति: २०७७/३/२८

श्री नगर प्रमुखज्यू,
कटारी नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय,
कटारी, उदयपुर।

विषय: लेखापरीक्षण प्रतिवेदन।

नेपालको संविधानको धारा २४१ बमोजिम त्यस कार्यपालिकाको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) बमोजिम यो प्रतिवेदन जारी गरिएको छ। उक्त प्रतिवेदन लेखापरीक्षण ऐन, २०७५ को दफा २०(३) र दफा २२ बमोजिम प्रयोजनको लागि अनुरोध छ।


(विन्दु विष्ट)

नायव महालेखापरीक्षक

महालेखापरीक्षकको भनाई

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीयतहका सबै सरकारी कार्यालयको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ। लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक गाउँपालिका र नगरपालिकाको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम स्थानीयतहको आर्थिक वर्ष २०७५/७६ को आर्थिक कारोवारको लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरिएको छ।


स्थानीयतहको लेखापरीक्षण नेपालको संविधान, लेखापरीक्षण ऐन, सरकारी लेखापरीक्षण मानदण्ड, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीयतह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र निकायसंग सम्बन्धित ऐन नियम समेतको आधारमा सम्पन्न गरिएको छ। लेखापरीक्षणको प्रमुख उद्देश्यहरूमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा एवं कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जिम्मेवारी र जवाफदेहिता एवं सेवाप्रवाहको अवस्था मूल्याङ्कन गर्नु रहेको छ। त्यसैगरी स्रोत साधनको प्राप्ति र उपयोग सम्बन्धमा प्रचलित कानूनको पालना भए नभएको विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रस्तुत गरी सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु लेखापरीक्षणको उद्देश्य रहेको छ।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण सम्पन्न भए पश्चात जारी प्रारम्भिक प्रतिवेदन उपर प्राप्त प्रतिक्रियाका विषयहरू मिलान गरी कायम रहेका व्यहोरा समावेश गरेर राय सहितको अन्तिम प्रतिवेदन जारी गरिएको छ। प्रतिवेदनमा दिएका सुझावहरूको कार्यान्वयनबाट स्थानीयतहमा रहेको सीमित स्रोत साधनको उपयोग गरी विकास निर्माण र सेवा प्रवाहमा मितव्ययिता, दक्षता र प्रभावकारिता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। फलस्वरूप स्थानीयतहको कार्यसम्पादनमा जवाफदेहिता र पारदर्शिता प्रवर्द्धन हुने विश्वास लिइएको छ।

लेखापरीक्षणबाट मूलतः स्थानीयतहमा प्राप्त हुने अनुदान, आन्तरिक आय र राजश्व बाँडफाँडको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आयतर्फ संकलन न्यून रहेको, बजेट अनुशासन कमजोर रहेको, अवण्डा बजेट राखेको, खर्च पश्चात बजेट तथा कार्यक्रम संशोधन गरी अनुमोदन गर्ने गरेको, वर्षान्तमा बढी खर्च गरेको, अत्यधिक प्रशासनिक खर्च गरेको, वितरणमुखी खर्चको बाहुल्यता रहेको जस्ता प्रवृत्ति देखिएका छन्। त्यसैगरी विकास निर्माण तर्फ योजना प्राथमिकीकरण नगरेको, साना तथा टुक्रे आयोजनाको छनौट गरेको, जटिल प्रकृतिका कार्यहरू समेत उपभोक्ता समितिबाट गराएको, तोकिए बमोजिम जनसहभागिता नजुटेको, दीगो विकासका लक्ष्य अनुरूप योजना र कार्यक्रम तर्जुमा नगरेको, दीर्घकालिन विकासको खाका तर्जुमा नभएको जस्ता समस्या रहेका छन्। स्थानीयतहको आन्तरिक व्यवस्थापनतर्फ आवश्यक सीपयुक्त जनशक्तिको कमी रहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको, स्रोत साधन र सम्पत्तिको दुरुस्त अभिलेख नरहेको, संचालित योजना, कार्यक्रम, सेवा प्रवाहको अभिलेख नराखेको, लेखांकन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहेको छ। साथै आन्तरिक लेखापरीक्षण भरपर्दो र प्रभावकारी नभएको पाइएको छ। गत विगतमा लेखापरीक्षणबाट औल्याएका व्यहोराहरू सुधार तथा बेरुजू उपर अपेक्षित रूपमा आवश्यक कारवाही भए गरेको समेत देखिएन।

समय र जनशक्तिको सीमितताको वावजूद यथासम्भव स्थानीयतहको कार्यस्थलमा नै उपस्थित भै लेखापरीक्षण गर्ने प्रयास गरिएको थियो। लेखापरीक्षणको क्रममा स्थानीयतहका प्रमुख सहितका पदाधिकारीहरूसँग छलफल समेत गरिएको थियो। लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीयतहको वित्तीय व्यवस्थापनमा सुधार हुने, भौतिक पूर्वाधार र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छ। स्थानीयतहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीयतहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण तथा प्रतिवेदन तयारीमा संलग्न यस कार्यालयका कर्मचारीहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्दछु।

२०७७ अषाढ २६ गते।



(टंकमणि शर्मा, दंगाल)
महालेखापरीक्षक



महालेखापरीक्षकको कार्यालय Office of the Auditor General

Phone : 4258174

4266034

4255707

A.G.Fax : 977-1-4268309

Fax : 977-1-4262798

Post Box : 13328

बबरमहल, काठमाण्डौ, नेपाल

Babar Mahal, Kathmandu, Nepal

प्रदेशिक लेखापरीक्षण निर्देशनालय
प्रदेश नं. १ र २
नेपाल
२०१६

पत्र संख्या: २०७६/७७

च.नं. ४५८

मिति: २०७७.३.२४

श्री नगरप्रमुखज्यू,
कटारी नगरपालिका,
कटारी, उदयपुर ।

विषय: लेखापरीक्षण प्रतिवेदन

कैफियत सहितको राय

हामीले कटारी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण र त्यससंग सम्बन्धित आय व्यय विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियत सहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असर बाहेक, पेश भएको २०७६ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण र त्यससंग सम्बन्धित आय व्यय विवरणले स्थानीय तहसंग सम्बन्धित प्रचलित कानून र परम्परा बमोजिम सारभूत रूपमा सहि तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

कैफियत सहितको राय व्यक्त गर्ने आधार

१. नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
२. लेखापरीक्षणबाट रु.९ करोड २३ लाख १२ हजार बेरुजू देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने रु.६७ लाख ८६ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.५ करोड १५ लाख ३७ हजार, नियमित गर्नुपर्ने रु.२९ लाख ३९ हजार र पेशकी बाँकी रु.३ करोड १० लाख ५० हजार रहेको छ ।
३. लेखापरीक्षणमा देखिएका व्यहोराहरूका सम्बन्धमा मिति २०७६.११.१४ मा जारी गरिएको प्रारम्भिक प्रतिवेदन उपर प्रतिक्रिया सहितका प्रमाण कागजात पेश हुन नआएकोले बेरुजू फछ्यौट नभई कायम व्यहोराको अन्तिम प्रतिवेदन पाना ३६(छत्तिस) यसैसाथ संलग्न छ ।
४. आमदानी तथा खर्चको स्रेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकी बाहेक सम्पत्ति तथा दायित्व यकीन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसंग हामी स्वतन्त्र छौं । त्यसका लागि स्वीकृत आचार संहिता अनुसार हामीले काम गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

वित्तीय विवरण उपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गलतिका कारण वित्तीय विवरण सारभूत रूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । नगर कार्यकारिणी, नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत नगरपालिकाको वित्तीय प्रतिवेदन प्रकृत्याको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

वित्तीय विवरणको लेखापरीक्षण उपर लेखापरीक्षकको जिम्मेवारी

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गलत समेतका कारण सारभूत रूपमा गलत आँकडा रहित रहेको होस् भनि उचित आश्वस्तता प्राप्त गरी राय सहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्वस्तताले सामान्य स्तरको आश्वस्ततासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसंग सम्बन्धित अन्य प्रचलित कानून बमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गलति पत्ता लगाउन सक्ने निश्चितता भने हुदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विषेश वा जालसाजीजन्य वा अन्य गलतिलाई सारभूत रूपमा गलत आँकडा मानिएको छ ।

(विन्दु विष्ट)

नायव महालेखापरीक्षक

कटारी नगरपालिका
लेखापरीक्षण प्रतिवेदन

२०७५।७६

परिचय : स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायीक अभ्यासलाई संस्थागत गर्न र स्थानीय सरकारको सञ्चालन गर्न यस नगरपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने हरेक कार्यमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका हरेक काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई लाभको वितरणमा सुलभ र गुणस्तरिय सेवा प्रदान गर्नु नगरपालिकाको मुख्य उद्देश्य हो । यो नगरपालिका अर्न्तगत १४ वडा, ७४ सभा सदस्य, ४२४.८९ व.कि.मी. क्षेत्रफल, ५६१४६ जनसंख्या रहेको छ । यो नगरपालिका १ नं. प्रदेशमा अवस्थित छ ।

स्थानीय सञ्चितकोष : आर्थिक वर्ष २०७५।७६ को स्थानीय सञ्चित कोषको आय-व्यय हिसाबको संक्षिप्त अवस्था निम्न बमोजिम रहेको छ :

एकिकृत आर्थिक विवरण २०७५।७६

सि.नं.	आयतर्फ		सि.नं.	व्याय	
	विवरण	रकम		विवरण	रकम
१	गत वर्षको जिम्मेवारी		१	चालु खर्च	
	क) नगद			क) सशर्त अनुदान चालु	२६२२७८२५४.११
	ख) बैंक	९८५४७३७४.८०		ख) कोषवाट निकास फिर्ता	०
२	राजस्व (आन्तरिक आय)	०		प्रदेश शसर्त अनुदान खर्च	१३०१२२३३.००
	क) आन्तरिक राजस्व	१९०९०५८०.१५		प्रदेश निर्वाचन क्षेत्रको खर्च	१५०५३३११.००
	ख) राजस्व बाँडफाँड	०	२	राजस्व बाँडफाँड खर्च	१२०६०६२१०.९०
	ग) अन्य आय	१९३९४२२४.६८		प्रदेश समानिकरण खर्च	५५२५३२१.५०
३	वित्तीय हस्तान्तरण	०	३	पूँजीगत खर्च	०
	क) वित्तीय समानीकरण अनुदान	९७९०००००.००	४	क) वित्तीय समानिकरण	८७६३३१९५.००
	ख) सशर्त अनुदान	२९२७७०६६२.००	५	सडक बोर्ड नेपाल खर्च	३४९०५२०.००
	ग) समपूरक अनुदान	०	६	साना सिंचाई खर्च	६१२०२१७.००
	घ) विशेष अनुदान	०	७	सिएमसि नेपाल खर्च	९००१५२.५०
	ङ) राजस्व बाँडफाँड	१००३५११४६.०२	८	वैदेशिक श्रोत हेल्मटास	३४६७४४४.००
४	प्रदेश सरकारबाट प्राप्त अनुदान	०	९	सामाजिक सुरक्षा भत्ता	७०८५४६००.००
	क) वित्तीय समानीकरण अनुदान	४१२४०००.००	१०	आन्तरिक श्रोत खर्च	११६४०२२८९.१०
	ख) सशर्त अनुदान	१३५०००००.००	११	प्रदेशको सशर्त अनुदान फिर्ता	४८७७६७.००
	ग) प्रदेश निर्वाचन क्षेत्र	१५३०००००.००	१२	सशर्त अनुदान कोलेनिका फिर्ता	३०४९२४०७.८९
	ङ) राजस्व बाँडफाँड	०	१३	सामाजिक सुरक्षा फिर्ता	१३१२००.००
	घ) सवारी साधन कर	८७६४१७७.३४	१४	धराटी बाँकी	२२७२११८.३२
५	सडक बोर्ड नेपाल	३४९०५१९.००	१५	धराटी फिर्ता	२८२१७४१
६	साना सिंचाई	६००००००.००	१६	बहुक्षेत्रिय पोषण कार्यक्रम	१९५३४००.००
७	सिएमसि नेपाल	९००१५५.००	१७	प्रधानमन्त्री रोजगार कार्यक्रम	२८४९१५.००
८	वैदेशिक श्रोत हेल्मटास	३३८२९९४.००	१८	सांसद विकास कोष	१३४३०७२४.००
	सामाजिक सुरक्षा भत्ता	७०९८५८००.००	१९	प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम	३०४८७५.००

१०	धरौटी आय	२४८६१५८.०४	२०	भोलुङ्गे पुल	१९५३१००.००
११	धरौटी बैंक	२६०७७०१.२८	२१	मौज्दात	०
१२	बहुक्षेत्रिय पोषण कार्यक्रम	१९५३४००.००	२२	क) नगद मौज्दात	०
१३	प्रधानमन्त्री रोजगार कार्यक्रम	२८४९१५.००	२३	ख) बैंक मौज्दात	१७०४६५०९.९९
१४	सांसद विकास कोष	१३४३०७२४.००	२४	ग) कर्मचारी कल्याण कोष मौज्दात	२५०००००.००
१५	प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम	३०४८७५.००	२५		
१६	भोलुङ्गे पुल	१९५३१००.००			
१७	कर्मचारी कल्याण कोष सुरु मौज्दात	१५०००००			
१८					
१९					
२०					
	जम्मा	७७९०२२५०६.३१		जम्मा	७७९०२२५०६.३१

लेखापरीक्षणको अन्तिम प्रतिवेदन

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम
१.	<p>आन्तरिक नियन्त्रण प्रणाली : स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७८ बमोजिम स्थानीय तहले आफ्नो कार्यालयबाट सम्पादन गरिने कार्य मितव्ययी, प्रभावकारी, नियमितता र दक्षतापूर्ण ढंगबाट सम्पादन गर्न र वित्तिय प्रतिवेदन प्रणालीलाई विश्वसनिय बनाउन तथा प्रचलित कानुन बमोजिम कार्य सम्पादन गर्न आ-आफ्नो कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था छ । सो बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरी कार्यान्वयनमा ल्याएको पाइएन । कार्यालयले प्रचलित ऐन नियमको पालना गरि आन्तरिक नियन्त्रण व्यवस्था भरपर्दो र प्रभावकारी बनाउनु पर्दछ । आन्तरिक नियन्त्रण व्यवस्थाको पालना सम्बन्धमा परिक्षण गर्दा निम्न व्यवस्थाहरुको पालना गरेको देखिएन । आन्तरिक नियन्त्रण व्यवस्थाहरुको पालना नगर्दा कार्यालयबाट संचालन गर्ने क्रियाकलापहरु मितव्ययी, प्रभावकारी, पारदर्शी नहुने र कार्यालयबाट प्रवाह गरिने सेवामा समेत असर पर्ने भएकाले प्रचलित ऐन नियमले तोकेको प्रकृया अवलम्बन गरि आन्तरिक नियन्त्रण व्यवस्था प्रभावकारी बनाउनु पर्दछ ।</p> <ul style="list-style-type: none"> ● आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(८) बमोजिम खर्च भएको सबै रसिद वील भरपाईहरुमा सिलसिलेवार नम्बर राखी भुक्तानी भएको जनाउने छाप लगाई प्रमाणीत गर्ने नगरेको, ● जटिल प्रकृतीका निर्माण कार्य उपभोक्ता समितिबाट गराएको, ● नगरपालिकाले आफ्नो क्षेत्र भित्रको व्यवसाय, सवारी, मनोरन्जन जस्ता व्यवसायहरुको अभिलेख राख्ने र करहरु उठाउने नगरेको, ● सार्वजनिक खरिद ऐन, नियमावलीको खरिद पद्धतिका सिमाहरु छल्ले उद्देश्यले उपभोक्ता समितिमार्फत मालसामान खरिद गर्ने गरेको, ● योजनाको संख्या अत्यधिकरूपमा संचालन गर्ने गरेकोले अनुगमन प्रभावकारी हुन नसकेको, ● खरिद योजना बनाउने नगरेको, ● कोषहरुको कार्यविधि कानून पूर्णरूपमा नबनाएको, ● प्राप्ती तथा भुक्तानीको खर्च सार्वजनिककरण नगरेको, ● सम्पन्न आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई नै हस्तान्तरण गर्ने नगरेको, ● कर्मचारीहरुलाई एक पटक दिएको पेशकी फर्छ्यौट नगरी पुनः पटक पटक पेशकी माथी पेशकी दिने गरेको, ● बैंक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता रकम समेत वर्षान्तमा फरफारक नगरेको, ● नगरपालिका तथा वडाहरुकोलागि आवश्यक विभिन्न स्टेशनरी लगायत कार्यालय सामानहरु प्रतिस्पर्धा गराई सिलबन्दी प्रकृयाबाट खरिद गर्नु पर्नेमा नगरी पटक पटक सिधै खरिद गर्ने गरेको, ● कार्यालयले मोटरसाइकल, ल्यापटप, डेक्सटप लगायतका जिन्सी सामानहरु सहायक खाता मार्फत सम्बन्धित कर्मचारीलाई बुझाई जिम्मा जमानी गराई अभिलेख राख्नु पर्नेमा सो गर्ने नगरेको, ● गोश्वारा भौचर साथ खर्चको तेरिज तयार गरी राख्नुपर्नेमा नगरेको, ● चालु प्रकृतीका कारोबार समेत पुजिगत शिर्षकबाट गर्ने गरेको, ● पारित बजेट भन्दा घटबढहुने गरी खर्च गरी पछि अनुमोदन गर्ने गरेको, ● संघ, प्रदेश र स्थानीय तहबाट संचालित कार्यक्रममा दोहोरोपना देखिएको, ● नगरपालिका अन्तर्गतका वडाहरुले खरिद गरेका जिन्सी सामानहरु न.पा.को जिन्सी खातामा आमदानी गर्नुपर्नेमा वडाको जिन्सी खातामा आमदानी गर्ने गरेको, 	

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम
	<ul style="list-style-type: none"> ● कर्मचारी संगठन तथा व्यवस्थापन संरचना स्वीकृत नगरी करारमा कर्मचारी भर्ना गर्ने गरेको, ● कर्मचारीहरुको वार्षिक तलबी प्रतिवेदन पारित नगरी तलब भत्ता खर्च लेखेको, ● विद्युत महशुल यथासमयमै नबुभाई थप दस्तुर समेत खर्च लेखे गरेको, ● नगर प्रमुख, उप प्रमुख एवं वडा अध्यक्षलाई ऐनमा तोकिएको सञ्चार सुविधाको अतिरिक्त थप संचार (मोबाईल रिचार्ज) खर्च समेत लेखे गरेको, ● कन्टिन्जेन्सी खर्चको योजनागत व्यवस्थापन गर्ने नगरेको, ● पशु विकास कार्यक्रम अन्तर्गत बोका बाखा खरिद गर्दा तौल, गुणस्तर, स्वास्थ्य परीक्षण प्रतिवेदन, लाभान्वित समुदायको छनौट आदि खुलाउने नगरेको, ● भ्रमण अभिलेख खाता राख्ने नगरेको, ● भ्रमणबाट फर्किएपछि भ्रमणमा भए गरेका मुख्य मुख्य व्यहोरा खुलाई भ्रमण प्रतिवेदन दिने नगरेको, ● फिल्डमा खटिई काम गर्नुपर्ने ईन्जिनियर, ओभरसियर, विद्यालय निरीक्षक जस्ता कर्मचारीहरुलाई फिल्डमा खटिएको अवधिको फिल्ड भत्ता दिनुपर्नेमा दैनिक तथा भ्रमण भत्ता दिने गरेको, ● भ्रमण आदेश स्वीकृत गर्दा भ्रमणमा गर्नुपर्ने काम स्पष्ट किटान नगरी कार्यालय सम्बन्धि काम उल्लेख गर्ने गरेको । ● नगर प्रमुखले ३ दिन भन्दा बढी अवधिको भ्रमण आदेश नगरपालिकाको बैठकबाट स्वीकृत वा अनुमोदन गराउनुपर्नेमा त्यसो नगरी आफैले स्वीकृत गर्ने गरेको, ● शुभकामना विज्ञापन खर्चमा नियन्त्रण नभएको, ● ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धि बैठकमा अत्यधिक कर्मचारी सहभागी गराई बैठक भत्ता खर्च लेखेको, ● ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धि ठेक्कामा उत्खनन गरेको परिमाण खुल्ने अभिलेख राख्ने नगरेको, ● कतिपय गोश्वार भौचर कार्यालय प्रमुखबाट सदर नभएको, ● घरभाडा निर्धारण समितिको निर्णय बेगर सम्झौता गरी भाडा खर्च लेखे गरेको एवं भाडा बृद्धि गर्दा १० प्रतिशत भन्दा बढी बृद्धि गर्न नहुनेमा ४५ प्रतिशत सम्म बृद्धि गरेको, ● खप्ने जिन्सीखाता वर्षै पिच्छे फरकफरक राख्ने गरेको, ● एउटै प्रकृतिको सामानलाई फरक फरक पानामा प्रविष्टि गर्ने गरेको, ● उपभोक्तावाट गरिने कार्यको अंश समेत कार्यालयवाट भुक्तानी गर्ने गरेको, ● नगरसभावाट पारित योजनालाई पटक पटक संसोधन गरी नगरकार्यपालिकावाट निर्णय गराई खर्च गर्ने गरेको र ● डिपिआरको जिन्सी दाखिला गर्ने नगरेको, 	
२.	<p>लक्ष्य र प्रगतिको स्थिति - आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २५ मा अनुसूची-२ बमोजिमको ढाँचामा चौमासिक प्रगती विवरण पेश गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाको निर्णय पुस्तिकामा समय समयमा प्रगति समिक्षा सम्बन्धी कार्यसूची राखेको भए तापनि सशर्त, निःशर्त तथा आन्तरिक श्रोतबाट सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको प्रगति प्रतिवेदनलाई स्वीकृत ढाँचामा र तुलनायोग्य हुने गरी अभिलेखिकरण नगरेकोले नगरपालिकाले गरेको खर्चको विश्लेषण गर्न सकिएन । प्रगति प्रतिवेदन तयार गरी समीक्षा गर्दा योजना तथा कार्यक्रम कार्यान्वयनमा थप प्रभावकारिता आउने भएकोले नगरपालिकाले यसतर्फ समेत ध्यान दिनुपर्ने देखिन्छ ।</p>	

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																												
३.	खर्च गर्ने अख्तियारी र कार्यविधि: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३ वमोजिम सभावाट बजेट स्वीकृत भएको सात दिन भित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने व्यवस्था छ । प्रमुख प्रशासकिय अधिकृतले १५ दिन भित्र बडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून वमोजिम खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । बडा कार्यालयहरुमा जनशक्ति तथा भौतिक पूर्वाधारहरुको व्यवस्था भै नसकेको कारण बडा सचिवहरुलाई अख्तियारी प्रदान गर्न सकेको देखिएन । अन्तरनिकाय समन्वय गरी कानूनी व्यवस्थाको कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।																													
४.	स्थानीय तथ्यांक र अभिलेख: स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ वमोजिम नगरपालीकाले आफ्नो क्षेत्र भित्रको आधारभुत तथ्यांक संकलन, अभिलेख र सोको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । नगरपालीकाले स्थानीय तथ्यांक सम्बन्धी नीती, कानून र सोको मापदण्ड बनाएको पाइएन । स्थानीय तहका हरेक प्राथमिकिकरणका क्रियाकलाप संचालनमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सोको संकलन र अभिलेख राख्ने कार्यमा भूमिका अगाडि बढाउन आवश्यक छ । तथ्यांक वेगर प्राथमिकतामा राखिएका योजना, बजेट, प्रक्रिया र कार्यावन्धनले उचित सार्थकता नपाउने हुदा यस तर्फ नगरपालीकाले अभिलेख व्यवस्थापन गर्न जरुरी छ ।																													
५.	अवण्डा : आर्थिक कार्याविधि नियमावली, २०६४ को नियम ३६(१) मा स्वीकृत बजेट निर्धारित कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । सो विपरित नगरपालिकाले विभिन्न कार्यक्रम शिर्षकमा रु.४०००००००।-, आर्थिक विकास शिर्षकमा रु.५००००००।-, सामाजिक विकास शिर्षकमा रु.५००००००।-, विद्युत पोल तथा सामग्री खरिद (विगतको योजनालाई निरन्तरता)मा रु.१५००००००।- र साना सिंचाई कार्यक्रम शिर्षकमा रु.१२०३००००।- अवण्डा राखी बजेट स्वीकृत गरेको र नगर कार्यपालिकाको पटक पटकको निर्णयको आधारमा विभिन्न शिर्षकमा खर्च गरेको छ । नगरसभावाट कार्यक्रम स्वीकृती नगराई खर्च गर्ने कार्यमा नियन्त्रण हुनुपर्दछ ।																													
६.	संसोधित कार्यक्रम : नगरसभावाट पारित योजनाहरुलाई नगरपालिकाको निर्णयले संसोधन गरी अन्य योजनाहरुमा खर्च गरेको देखियो । नगरसभावाट पारित योजनामा संशोधन गरी नगरपालिकाले पटके निर्णय गरी गरेका खर्चको योजनागत (संसोधित) कार्यक्रमको सभावाट खर्च समर्थन गराउनु पर्नेमा वार्षिक खर्चको एकमुष्ट समर्थन गर्ने गरेको देखियो । संसोधित योजनाको नगरसभावाट छुट्टा छुट्टै खर्च समर्थन गराउने तर्फ सुधार हुनुपर्दछ ।																													
	वित्तीय समानिकरण पुजिगततर्फ:																													
७.	खरिदमा प्रतिस्पर्धा : सार्वजनिक खरीद ऐन, २०६३ को दफा ८(२) मा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा टुक्रा पारी खरीद गर्न नमिल्ने साथै नियम ८४ मा रु.५ लाख देखि २० लाखसम्म लागत अनुमान भएको मालसामान तथा अन्य खरिद सिलबन्दी दरभाउपत्रद्वारा गर्नुपर्ने व्यवस्था छ । ऐन नियममा व्यवस्था भए अनुसार प्रतिस्पर्धात्मक तवरबाट खरिद कार्य गर्न सकिनेमा कार्यालयले देहाय अनुसारका मालसामान तथा निर्माण कार्य सोभै खरिद विधिबाट खरिद गरेको पाइएकोले यस्तो कार्यमा नियन्त्रण हुनुपर्दछ ।																													
	<table border="1"> <thead> <tr> <th>गो.भौ.न./मिति</th> <th>खरिद विवरण</th> <th>फर्मको नाम</th> <th>रकम (मु.अ.कर समेत)</th> </tr> </thead> <tbody> <tr> <td>३-२०७५/६/४</td> <td>नगरपालिका परिसर मेयर कक्ष भित्र चर्पी निर्माण</td> <td>प्रिन्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स</td> <td>४९९३६३</td> </tr> <tr> <td>१४-२०७५/६/११</td> <td>नगरपालिका अगाडी फुटपाथ तथा स्त्याव निर्माण</td> <td>स्ट्रोङ्ग क्लासिक कन्स्ट्रक्सन प्रा.लि.</td> <td>४७७९७०</td> </tr> <tr> <td>१७-२०७५/६/१६</td> <td>प्रसुति भवन निर्माण</td> <td>रिपब्लिक कन्स्ट्रक्सन प्रा.लि.</td> <td>४७७०७३</td> </tr> <tr> <td>२६-२०७५/६/२४</td> <td>बडा नं.२ शौचालय निर्माण</td> <td>पि एस कन्स्ट्रक्सन</td> <td>४९१३३६</td> </tr> <tr> <td>३३-२०७६/६/२९</td> <td>नगरपालिका गेट निर्माण</td> <td>शिवशक्ति निर्माण सेवा</td> <td>४७११५८</td> </tr> <tr> <td>६२-२०७५/६/२९</td> <td>नगरपालिका र बडा कार्यालय</td> <td>दिपज्योति सप्लायर्स</td> <td>४९९७६६</td> </tr> </tbody> </table>	गो.भौ.न./मिति	खरिद विवरण	फर्मको नाम	रकम (मु.अ.कर समेत)	३-२०७५/६/४	नगरपालिका परिसर मेयर कक्ष भित्र चर्पी निर्माण	प्रिन्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स	४९९३६३	१४-२०७५/६/११	नगरपालिका अगाडी फुटपाथ तथा स्त्याव निर्माण	स्ट्रोङ्ग क्लासिक कन्स्ट्रक्सन प्रा.लि.	४७७९७०	१७-२०७५/६/१६	प्रसुति भवन निर्माण	रिपब्लिक कन्स्ट्रक्सन प्रा.लि.	४७७०७३	२६-२०७५/६/२४	बडा नं.२ शौचालय निर्माण	पि एस कन्स्ट्रक्सन	४९१३३६	३३-२०७६/६/२९	नगरपालिका गेट निर्माण	शिवशक्ति निर्माण सेवा	४७११५८	६२-२०७५/६/२९	नगरपालिका र बडा कार्यालय	दिपज्योति सप्लायर्स	४९९७६६	
गो.भौ.न./मिति	खरिद विवरण	फर्मको नाम	रकम (मु.अ.कर समेत)																											
३-२०७५/६/४	नगरपालिका परिसर मेयर कक्ष भित्र चर्पी निर्माण	प्रिन्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स	४९९३६३																											
१४-२०७५/६/११	नगरपालिका अगाडी फुटपाथ तथा स्त्याव निर्माण	स्ट्रोङ्ग क्लासिक कन्स्ट्रक्सन प्रा.लि.	४७७९७०																											
१७-२०७५/६/१६	प्रसुति भवन निर्माण	रिपब्लिक कन्स्ट्रक्सन प्रा.लि.	४७७०७३																											
२६-२०७५/६/२४	बडा नं.२ शौचालय निर्माण	पि एस कन्स्ट्रक्सन	४९१३३६																											
३३-२०७६/६/२९	नगरपालिका गेट निर्माण	शिवशक्ति निर्माण सेवा	४७११५८																											
६२-२०७५/६/२९	नगरपालिका र बडा कार्यालय	दिपज्योति सप्लायर्स	४९९७६६																											

दफा नं.	भौ.नं., मिति र व्यहोरा			बेरुजु रकम
		पाटौसन		
८१-२०७५/९/४	मानवधर्म अगाडि आरसिसि सडक	सिन्धुलीगढीमाई कन्स्ट्रक्सन प्रा.लि.	४७८२७१	
८३-२०७५/९/११	कुमारी कल्भर्ट निर्माण	राधाकृष्ण निर्माण सेवा	४७५०००	
१०९-२०७५/९/२५	ककुवा खोला र मरुवाखोला बाँध निर्माण	प्रिन्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स	४९४३७१	
११७-२०७५/१०/६	सिद्धिचरण राजमार्ग देखि जाहाडी कल्भर्टसम्म नाला निर्माण	जनज्योति कन्स्ट्रक्सन	४८९७७५	
२१६-२०७५/१२/११	वडा नं.१ नगर प्रवेशद्वार	दुर्गाविष्णु कन्स्ट्रक्सन	४७७७३९	
१०६-२०७५/९/२५	सामुदायिक भवन वडा अध्यक्ष कक्ष	राजु निर्माण सेवा	४८६७४२	
४०९-२०७६/२/२८	वडा नं.२ नगरप्रवेश द्वार निर्माण	नविता राई लोप्चन कन्स्ट्रक्सन	४४७८८१	
५७४-२०७६/३/२६	वडा नं.१ कार्यालय भौतिक पूर्वाधार	नवरंग कन्स्ट्रक्सन	४८२९३२	
५४०-२०७६/३/२३	वडा नं.३ फुटपाथ पेटी निर्माण	गढी निर्माण सेवा	४३१७६५	
६१७-२०७६/३/३०	कटारीवाटो फुटपाथ पेटी	रिद्धिसिद्धि कन्स्ट्रक्सन	४२९६२९	
६१५-२०७६/३/३०	माफ्ठीटोल जानेवाटो नाली निर्माण	उदयपुरलामा कन्स्ट्रक्सन प्रा.लि.	४२६९०६	
८-२०७६/३/३१(शसर्त पुंजिगत)	सौर्यउर्जा प्रविधि जडान	साहारा नेपाल सोलार प्रा.लि.	४६९५८२	
९-२०७६/३/३१(शसर्त पुंजिगत)	साना सिंचाई पोखरी निर्माण	आरएस कन्स्ट्रक्सन तथा रसुवा शिव ट्रेडर्स	४९९७५३	
१५२-२०७५/१२/३	अस्पताल भवन रंगरोगन कार्य	सगरमाथा कन्स्ट्रक्सन उदयपुर	४५३१२४	
८-२०७५/६/८	कम्प्युट प्रिन्टर ४ सेट	सनराइज कम्प्युटर सेन्टर कटारी	४३१७०१	
१३-२०७५/६/१०	"	"	४३१७०१	
७, १५, ५८	कम्प्युटर ४ सेट र ल्यापटप २ थान	"	७३०२९४	
४९१-२०७६/३/१५	एयर कण्डिसन खरिद	एसि डिसी अडियो भिडियो सेन्टर	४९१०००	
३०-२०७५/६/२८	अफिस दराज लगायत १६ आइटम	न्यू विनिसा फर्निसिङ्ग सेन्टर	४६४२०४	
१२७-२०७५/६/२४ (वित्तीय समानिकरण चालु)	औषधि खरिद	हलेशी मेडिसिन सप्लायर्स	४९९९४०	
५३८-२०७६/२/२३	सर्जिकल र ओटी. सामाग्री खरिद	पशुपति सर्जिकल सप्लायर्स, विराटनगर	४४३९९३	
		नेशनल सर्जिकेम सप्लायर्स, विराटनगर	६०६७८३	
७१७-२०७६/३/२८	सर्जिकल सामाग्री खरिद	त्रिवेणी सर्जिकल सप्लायर्स	४२०६५१	
१५५-२०७५/७/१२	न्यानो भोला खरिद	मकालु इन्टरनेशनल ट्रेडिङ्ग	४४८०४५	
४६१-२०७५/१२/२६		साम्भवी इन्टरप्राईजेज	४४८०४५	
१७२-२०७५/७/१९	पशु औषधि खरिद	गिता एग्रोभेट कन्सर्न	४७५०००	
१७७-२०७५/७/२८	छपाई खर्च	पि.एण्ड पि. प्रिन्टिङ्ग प्रेस	४८०८१५	
५१६-२०७६/२/१३	चल्ला खरिद	चौधरी ट्रेडर्स, सप्तरी	४८००००	
	जम्मा		१६३१२३०८	
८.	उपभोक्तावाट मालसामान खरिद : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा रु.१			

दफा नं.	भौ.नं., मिति र व्यहोरा				बेरुजु रकम
	करोडसम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन सकिने उल्लेख छ । तर उपभोक्ता समितिबाट कुनै मालसामान खरिद, परामर्श वा अन्य सेवा प्राप्त गर्न मिल्ने देखिदैन । यस वर्ष नगरपालिकाबाट निम्नानुसारको खरिद कार्य उपभोक्ता समिति मार्फत गराएको देखिएकोले यस्तो कार्यमा नियन्त्रण हुनुपर्दछ ।				
	भौ.नं. र मिति	उपभोक्ता समितिको नाम	खरिद फर्म	खरिद सामान	रकम
	३०१-२०७६/२/३१	सिरिसे-गाप डाँडा-हुंगे फुलवारी र डुम्रे विद्युत विस्तार	काभ्रेनेपाल हाइड्रो इन्जिनियरिङ्ग प्रा.लि.	ट्रान्सफर्मर लगायत १६ आइटम	१२३१२१९
	३०३-२०७६/१/२३	विद्युत विस्तार उपभोक्ता समिति	"	८ मिटर स्तिल ट्युबलर पोल	१३९५३२४
	१३४-२०७५/१०/२० ६१२-२०७६/३/३०	वडा नं.१२ विद्युत विस्तार	"	विद्युत सामग्री	४३३९०००
	३१४-२०७६/१/२५	कोलवोटे विद्युत विस्तार	"	ट्रान्सफर्मर लगायत १८ आइटम	८२१५५५
	३५३-२०७६/२/१३	मरुवा खानी आहाले विद्युत विस्तार	"	८ मिटर पोल लगायत ७ आइटम	१९४१५०९
	५७०-२०७६/३/२६	"	"	पोल खरिद	३५७६४५
	५००-२०७६/३/१५	वडा नं.४ विद्युत विस्तार	"	८ मिटर स्तिल ट्युबलर पोल	६६४४४०
	४१७-२०७६/३/१	विद्युत विस्तार	"	ट्युबलर पोल लगायत १८ आइटम	३१७५६४४
	५७६-२०७६/३/२७	११ नं.वडा विद्युत विस्तार	"	ट्रान्सफर्मर १ थान	४२३७५०
	५५३-२०७६/३/२४	वडा नं.१३ मेनलाईन विद्युत विस्तार	"	ट्युबलर लगायत १३ आइटम	४२४३४८९
	६३७-२०७६/३/३१	वडा नं.१३ मेनलाईन विद्युत विस्तार	"	विद्युत सामग्री	७५५७८८
	५२८-२०७६/३/२२	वडा नं.३ विद्युत विस्तार तार पोल खरिद	श्री सिंहवाहिनी इन्जिनियरिङ्ग वर्क्स एण्ड इनर्जि प्रालि	स्तिल ट्युबलर पोल लगायत ७ आइटम	८१४१४२
	६८१-२०७६/३/३१	लालपुर विद्युत विस्तार	सोहन इलेक्ट्रिकल एण्ड सप्लायर्स	विद्युत सामग्री	९७९६८७
	३२२-२०७६/१/२७	बादुरा घुर्मी खानेपानी निर्माण योजना	हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स	पाइप खरिद	१४१७२९१
	२९९-२०७६/१/२३	खसिवास बेलस्रोत नदि नियन्त्रण	"	ग्याविन बक्स	५९७०२५
	४६९-२०७६/३/१०	कालिखोला जलासय संरक्षण	ए.ए. जाली मनुफेक्चर	जिआइ तार	६९००००
	४७३-२०७६/३/१०	११ नं.वडा कार्यालय	हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स	पाइप खरिद	४९९१३६
	४२१-२०७६/३/१	माथिल्लो टोल हडैया र आपटारी डिपवोरिङ्ग तथा सिंचाई	नायक वोरिङ्ग सेवा	डिप वोरिङ्ग पाइप खरिद र फिटिङ्ग	१७६८१६७
	५९८-२०७६/३/२९	वडा स्तरीय खानेपानी योजना	हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स	पाइप खरिद	५४६९४२
	२५-२०७६/३/३०(प्रदेश)	गहुँवारी लेखानी खानेपानी योजना	"	"	२४८५७८५
	जम्मा				२९१४७५३८
८.१.	उपभोक्ता संग भएको विद्युत सम्बन्धि कार्यमा कार्यसम्पन्न नबनाई विद्युत प्राधिकरणको अन्तिम विलको आधारमा सोधभर्ना दिएको देखियो । तसर्थ उपभोक्ताले गरेको कार्यको कार्यसमेत देखिने गरी प्राविधिक				

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																																																																																																		
	कार्यसम्पन्न प्रतिवेदन पेश हुनुपर्दछ ।																																																																																																			
९.	<p>उपभोक्ता समिति : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार उपभोक्ता समितिबाट काम गराउँदा सम्पन्न निर्माण कार्यको संचालन उपभोक्ता समितिले गर्नुपर्ने, खर्चको सूचना सार्वजनिक गर्नुपर्ने, निर्माण कार्यमा लोडर एक्साभेटर मेसिनहरु प्रयोग गर्न नहुने व्यवस्था छ । नगरपालिकाले लोडर एक्साभेटर मेसिनहरु समावेश भएका आयोजना उपभोक्ता समितिबाट संचालन गरी उपभोक्ताको जनश्रमदान अंश समेत सोही उपकरणबाट गराई खर्च भुक्तानी गर्ने गरेको देखियो । यसबाट उपभोक्ता समिति मार्फत कार्य गराई आयोजनामा जनताको स्वामित्व अभिवृद्धि गरी रोजगारी सृजना हुने अवस्था नदेखिएकोले यस्ता कार्य प्रतिस्पर्धा मार्फत गराउँदा मितव्ययी हुने देखिन्छ । जसको केही उदाहरण देहायमा उल्लेख छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>योजनाको नाम</th> <th>बजेट</th> <th>कार्यसम्पन्न रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>रामचे थुम्का सडक</td> <td>१५०००००</td> <td>१७४७६७३</td> <td>एक्साभेटर लगाई रु.१४२५०००/- को कार्य गराएको</td> </tr> <tr> <td>२</td> <td>सुनगाभा सडक</td> <td>८०००००</td> <td>९६४४८९</td> <td>एक्साभेटर लगाई रु.८०००००/- को कार्य गराएको</td> </tr> <tr> <td>३</td> <td>चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार</td> <td>१५०००००</td> <td>१७८१७०७</td> <td>एक्साभेटर लगाई रु.१४२५२८८/- को कार्य गराएको</td> </tr> <tr> <td>४</td> <td>गोकुले मयांखु भदौरे नाली</td> <td>१००००००</td> <td>११८५५९८</td> <td>एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको</td> </tr> <tr> <td>५</td> <td>भदौरे भुस्कन फेदी सडक</td> <td>१००००००</td> <td>११८७७९९</td> <td>एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको</td> </tr> </tbody> </table>	सि.नं	योजनाको नाम	बजेट	कार्यसम्पन्न रकम	कैफियत	१	रामचे थुम्का सडक	१५०००००	१७४७६७३	एक्साभेटर लगाई रु.१४२५०००/- को कार्य गराएको	२	सुनगाभा सडक	८०००००	९६४४८९	एक्साभेटर लगाई रु.८०००००/- को कार्य गराएको	३	चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार	१५०००००	१७८१७०७	एक्साभेटर लगाई रु.१४२५२८८/- को कार्य गराएको	४	गोकुले मयांखु भदौरे नाली	१००००००	११८५५९८	एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको	५	भदौरे भुस्कन फेदी सडक	१००००००	११८७७९९	एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको																																																																					
सि.नं	योजनाको नाम	बजेट	कार्यसम्पन्न रकम	कैफियत																																																																																																
१	रामचे थुम्का सडक	१५०००००	१७४७६७३	एक्साभेटर लगाई रु.१४२५०००/- को कार्य गराएको																																																																																																
२	सुनगाभा सडक	८०००००	९६४४८९	एक्साभेटर लगाई रु.८०००००/- को कार्य गराएको																																																																																																
३	चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार	१५०००००	१७८१७०७	एक्साभेटर लगाई रु.१४२५२८८/- को कार्य गराएको																																																																																																
४	गोकुले मयांखु भदौरे नाली	१००००००	११८५५९८	एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको																																																																																																
५	भदौरे भुस्कन फेदी सडक	१००००००	११८७७९९	एक्साभेटर लगाई रु.९५००००/- को कार्य गराएको																																																																																																
१०.	<p>खरिद अभिलेख : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४९ बमोजिम खरिद कार्यको सुरु देखि अन्त्यसम्म सम्पूर्ण क्रियाकलापको कागज प्रमाण देखिने गरी शिलसिलेवार रुपमा खरिद अभिलेख फाइल व्यवस्थापन हुनुपर्नेमा कार्यालयबाट निर्माण व्यवसायी तथा परामर्शदातासंग भएका खरिदसम्भौतासंग सम्बन्धित फाइलहरुको अभिलेख व्यवस्थित गरी राखेको पाइएन ।</p>																																																																																																			
११.	<p>आनुपातिक कट्टी : सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(४) मा उपभोक्ता समितिले गर्नुपर्ने योगदान भन्दा कम काम सम्पन्न भई रनिङ्ग विल र मूल्यांकन प्रतिवेदन प्राप्त भएकोमा सोही अनुरूप स्थानीय निकायबाट व्यहोरिने रकमलाई पनि सोही अनुपातमा कम गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्न उपभोक्ताहरूसंग भएको कार्यमा आनुपातिक कट्टी नगरी बढी खर्च लेखेको रकम असुल हुनुपर्ने रु...</p> <table border="1"> <thead> <tr> <th>भौ.नं.र मिति</th> <th>कार्यक्रम/योजना</th> <th>बजेट</th> <th>श्रमदान समेत लागत अनुमान</th> <th>कार्यसम्पन्न</th> <th>भुक्तानी खर्च रकम</th> <th>बढी खर्च</th> </tr> </thead> <tbody> <tr> <td>५३-२०७५/८/४</td> <td>हल्दे पाखाटोल घुम्ती मोटरवाटो</td> <td>३०००००</td> <td>३५३८३४</td> <td>३४२४७४</td> <td>३०००००</td> <td>९६३१</td> </tr> <tr> <td>९६-२०७५/९/२२</td> <td>भौतिक पूर्वाधार मोटरवाटो मर्मत तथा निर्माण</td> <td>३०००००</td> <td>३५४९४४</td> <td>३४४६२५</td> <td>३०००००</td> <td>८७२१</td> </tr> <tr> <td>१६१-२०७५/११/८</td> <td>पर्शुराम गौरिकुण्ड निर्माण</td> <td>६०००००</td> <td>७५८३३१</td> <td>७३१५३९</td> <td>६०००००</td> <td>२११९८</td> </tr> <tr> <td>१६०-२०७५/११/८</td> <td>उद्योग वाणिज्य संघ देखि गोहिया भन्ज्याङ्ग</td> <td>९५००००</td> <td>११४०४७६</td> <td>११२३६४३</td> <td>९४६०२६</td> <td>१००४७</td> </tr> <tr> <td>१०८-२०७५/९/२५</td> <td>कटुन्जे खानी भन्ज्याङ्ग हुलाक डाँडा</td> <td>१५०००००</td> <td>१७८५८२८</td> <td>१७७९७८०</td> <td>१५०००००</td> <td>५०८५</td> </tr> <tr> <td>१७०-२०७५/११/१५</td> <td>वतासे देखि वडा कार्यालय</td> <td>३०००००</td> <td>३५४२५८</td> <td>३४७१५३</td> <td>३०००००</td> <td>६०१६</td> </tr> <tr> <td>१९०-२०७५/११/२१</td> <td>स्वास्थ्यचौकी भवन मर्मत</td> <td>३५००००</td> <td>४१२५४२</td> <td>३९६२४९</td> <td>३५००००</td> <td>१३८२२</td> </tr> <tr> <td>१५७-२०७५/११/६</td> <td>खसीवास वेलस्रोत नदि नियन्त्रण</td> <td>१००००००</td> <td>१९७२६९</td> <td>११८५५६७</td> <td>१००००००</td> <td>९७७४</td> </tr> <tr> <td>३२९-२०७६/२/९</td> <td>लेखानी रानागाउँ माफ्खानी ज्योतिघाट सडक</td> <td>१५०००००</td> <td>१८३५४०१</td> <td>१७८०४०५</td> <td>१४९९३२४</td> <td>४४२७०</td> </tr> <tr> <td>३६०-२०७६/२/१३</td> <td>आधारभूत विद्यालय सिरिसे मर्मत</td> <td>६५००००</td> <td>७४५०५८</td> <td>७१२१३९</td> <td>६५००००</td> <td>२८७१९</td> </tr> <tr> <td>३९२-२०७६/२/२३</td> <td>चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार</td> <td>१००००००</td> <td>११७३०२०</td> <td>११४८८१४</td> <td>१००००००</td> <td>२०६३६</td> </tr> <tr> <td>३२३-२०७६/१/२७</td> <td>शिवमन्दीर निर्माण</td> <td>१००००००</td> <td>११३७९४७</td> <td>१०८७०४५</td> <td>९७८६९३</td> <td>२३४२४</td> </tr> <tr> <td>५२४-२०७६/३/२०</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	भौ.नं.र मिति	कार्यक्रम/योजना	बजेट	श्रमदान समेत लागत अनुमान	कार्यसम्पन्न	भुक्तानी खर्च रकम	बढी खर्च	५३-२०७५/८/४	हल्दे पाखाटोल घुम्ती मोटरवाटो	३०००००	३५३८३४	३४२४७४	३०००००	९६३१	९६-२०७५/९/२२	भौतिक पूर्वाधार मोटरवाटो मर्मत तथा निर्माण	३०००००	३५४९४४	३४४६२५	३०००००	८७२१	१६१-२०७५/११/८	पर्शुराम गौरिकुण्ड निर्माण	६०००००	७५८३३१	७३१५३९	६०००००	२११९८	१६०-२०७५/११/८	उद्योग वाणिज्य संघ देखि गोहिया भन्ज्याङ्ग	९५००००	११४०४७६	११२३६४३	९४६०२६	१००४७	१०८-२०७५/९/२५	कटुन्जे खानी भन्ज्याङ्ग हुलाक डाँडा	१५०००००	१७८५८२८	१७७९७८०	१५०००००	५०८५	१७०-२०७५/११/१५	वतासे देखि वडा कार्यालय	३०००००	३५४२५८	३४७१५३	३०००००	६०१६	१९०-२०७५/११/२१	स्वास्थ्यचौकी भवन मर्मत	३५००००	४१२५४२	३९६२४९	३५००००	१३८२२	१५७-२०७५/११/६	खसीवास वेलस्रोत नदि नियन्त्रण	१००००००	१९७२६९	११८५५६७	१००००००	९७७४	३२९-२०७६/२/९	लेखानी रानागाउँ माफ्खानी ज्योतिघाट सडक	१५०००००	१८३५४०१	१७८०४०५	१४९९३२४	४४२७०	३६०-२०७६/२/१३	आधारभूत विद्यालय सिरिसे मर्मत	६५००००	७४५०५८	७१२१३९	६५००००	२८७१९	३९२-२०७६/२/२३	चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार	१००००००	११७३०२०	११४८८१४	१००००००	२०६३६	३२३-२०७६/१/२७	शिवमन्दीर निर्माण	१००००००	११३७९४७	१०८७०४५	९७८६९३	२३४२४	५२४-२०७६/३/२०							३७८२०६/-
भौ.नं.र मिति	कार्यक्रम/योजना	बजेट	श्रमदान समेत लागत अनुमान	कार्यसम्पन्न	भुक्तानी खर्च रकम	बढी खर्च																																																																																														
५३-२०७५/८/४	हल्दे पाखाटोल घुम्ती मोटरवाटो	३०००००	३५३८३४	३४२४७४	३०००००	९६३१																																																																																														
९६-२०७५/९/२२	भौतिक पूर्वाधार मोटरवाटो मर्मत तथा निर्माण	३०००००	३५४९४४	३४४६२५	३०००००	८७२१																																																																																														
१६१-२०७५/११/८	पर्शुराम गौरिकुण्ड निर्माण	६०००००	७५८३३१	७३१५३९	६०००००	२११९८																																																																																														
१६०-२०७५/११/८	उद्योग वाणिज्य संघ देखि गोहिया भन्ज्याङ्ग	९५००००	११४०४७६	११२३६४३	९४६०२६	१००४७																																																																																														
१०८-२०७५/९/२५	कटुन्जे खानी भन्ज्याङ्ग हुलाक डाँडा	१५०००००	१७८५८२८	१७७९७८०	१५०००००	५०८५																																																																																														
१७०-२०७५/११/१५	वतासे देखि वडा कार्यालय	३०००००	३५४२५८	३४७१५३	३०००००	६०१६																																																																																														
१९०-२०७५/११/२१	स्वास्थ्यचौकी भवन मर्मत	३५००००	४१२५४२	३९६२४९	३५००००	१३८२२																																																																																														
१५७-२०७५/११/६	खसीवास वेलस्रोत नदि नियन्त्रण	१००००००	१९७२६९	११८५५६७	१००००००	९७७४																																																																																														
३२९-२०७६/२/९	लेखानी रानागाउँ माफ्खानी ज्योतिघाट सडक	१५०००००	१८३५४०१	१७८०४०५	१४९९३२४	४४२७०																																																																																														
३६०-२०७६/२/१३	आधारभूत विद्यालय सिरिसे मर्मत	६५००००	७४५०५८	७१२१३९	६५००००	२८७१९																																																																																														
३९२-२०७६/२/२३	चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार	१००००००	११७३०२०	११४८८१४	१००००००	२०६३६																																																																																														
३२३-२०७६/१/२७	शिवमन्दीर निर्माण	१००००००	११३७९४७	१०८७०४५	९७८६९३	२३४२४																																																																																														
५२४-२०७६/३/२०																																																																																																				

दफा नं.	भौ.नं., मिति र व्यहोरा						बेरुजु रकम
	५७५-२०७६/३/२७	खेलकुद संचालन निर्माण	५०००००	५९६३०८	४८४२०८	४९२३६६	६३६९
	५४९-२०७६/३/२३	बेलस्रोत पोखरी निर्माण	९५०००००	९७८९३५०	९७५९००२	९५०००००	९८७३५
	५४३-२०७६/३/२३	मा.वि.मयाखु घेरावार तथा व्यवस्थापन	८०००००	९३५६०९	९२७७२५	८०००००	६७३४
	५४६-२०७६/३/२३	धर्मशाला मर्मत शिव मन्दिर निर्माण	५०००००	५९६०००	५६८४९४	५०००००	२३०७५
	५६७-२०७६/३/२६	शिवमन्दिर पूर्वाधार र कमला मुलघाट	९९०००००	९३०६२५९	९२२७०९५	९९०००००	६६७२५
	२५९-२०७५/१२/१९	दोबाटो आहाले वडा कार्यालय	२०००००	२३३५८७	२२९७४८	२०००००	३२८६
	९७-२०७५/९/२२	भौतिक पूर्वाधार मोटरबाटो मर्मत	३०००००	३५९९९४	३४७२३३	३०००००	३३९६
	९७-२०७५/११/१५	चौकी भन्ज्याङ्ग धारापानी चनौटे	३०००००	३५५८४६	३५०६८७	३०००००	४३४९
	९७२-२०७५/११/१५	वडा कार्यालय बाजागाउँ सडक	४०००००	४७५९८६	४७९७४४	४०००००	३५६४
	९७३-२०७५/११/१५	चौकी भन्ज्याङ्ग सुन्दरपुर हुँदै थलियाटार	९५०००००	९७८५२९९	९७८९७०७	९५०००००	३०९७
	५७५-२०७६/३/२७	खेलकुद संचालन निर्माण	५०००००	५९६३०८	४८४२०८	४९२३६६	६३६९
	५७७-२०७६/३/२७	चन्द्रावती मा.वि.लेखानी	६५००००	७६५५५६	७६०९७६	६५००००	३८८८
	६८५-२०७६/३/२५	मा.वि.कालिखोला खा.पा.उ.स. (वित्तिय समानिकरण चालु)	९४२५००	९८०३०९	९६८९०८	९४९५६०	८७०३
	९-२०७६/३/२६	वरडाँडा-छागेटार-चिप्टार सडक स्तरोन्नती	९५००००	९९८६६००	९९६६८७४	९५००००	९५७९३
	६-२०७६/२/२०	खोलागाउँ सुन्दरपुर सडक निर्माण	९५००००	९९८०६९२	९९७७०९७	९५००००	२९५६
	जम्मा						३७८२०६
९२.	मेशिन भाडा कर : नेपाल सरकार अर्थ मन्त्रालयले २०७५/१९/१० मा नेपाल राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार आ आफ्नो क्षेत्राधिकार भित्रका प्राकृतिक व्यक्तिले आर्जन गर्ने घर बहाल आयमा लाग्ने घर बहाल कर स्थानीय तहले संकलन गर्ने व्यवस्था रहेको छ । जस अनुसार घर भाडाको भुक्तानीमा कटाएको कर बाहेक अन्य भुक्तानीमा कटाएको कर (मेशिन, उपकरण भाडा) रकम संघीय संचित कोषमा दाखिला गर्नु पर्नेमा रु.६८२०७८९।- स्थानीय संचितकोष दाखिला गरेकोले संघिय संचितकोष दाखिला गर्नुपर्ने रु...						६८२०७८९/-
९३.	मु.अ.कर भुक्तानी : भौ.नं.२७०-२०७५/१२/२५ आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(८) बमोजिम कुनै रकमको भुक्तानी दिँदा रित पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । कार्यालयले आवधिक नगर विकास योजना निर्माण गरे बापत श्रेया कन्सल्टेन्सी प्रा.लि.को विल रु.९९०३९६०।- मा मु.अ.कर रु.९४३४९०।- मात्र दिनुपर्नेमा रु.९६४८४०।- भुक्तानी खर्च लेखेकोले बढी भुक्तानी भएको मु.अ.कर रु.२९४३०।- असुल हुनुपर्ने रु...						२९४३०/-
९४.	बढी भुक्तानी : सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ मा लागत अनुमानमा उल्लेखित विभिन्न आइटम कामको परिमाणमा थप परिमाण काम गर्नुपर्ने भएमा सो को प्राविधिक पुष्ट्याई खुलाई भेरियसन आदेश स्वीकृत गर्नुपर्ने व्यवस्था छ । निम्न निर्माण व्यवसायीलाई भेरियशन आदेश नगरी निजले कवोल गरेको अंक भन्दा बढी भुक्तानी खर्च लेखेको रकम असुल हुनुपर्ने रु...						२९४०६०/-
	भौ.नं र मिति	निर्माण व्यवसायी	कामको विवरण	कवोल अंक	भुक्तानी रकम	बढी खर्च	
	२८-२०७५/६/२६ ६८-२०७५/८/२६	आरएस कन्स्ट्रक्सन तथा रसुवा शिव ट्रेडर्स	शिव मन्दिर आरसिसि सडक	२३९५९५४	२४२४९९८	२८९६४	
	२८२-२०७६/१/१२	उदयपुर लामा कन्स्ट्रक्सन प्रा.लि.	कुलनटोल, पुलामेटोल सिद्धार्थटोल भित्री सडक	३५६०२३	३७०९७०	९४९४७	
	५७४-२०७६/३/२६	नवरंग कन्स्ट्रक्सन	९ नं वडा कार्यालय भौतिक पूर्वाधार	४७३३०८	४८२९३२	९६२४	

दफा नं.	भौ.नं., मिति र व्यहोरा						बेरुजु रकम																														
	२८३-२०७६/१/१२ ४७५-२०७६/३/१०	उदयपुर लामा कन्स्ट्रक्सन प्रा.लि.	१३ किलोमिटर देखि गुराँस चोक	७६७५१५	७९३९६४	२६४४९																															
	६१५-२०७६/३/३०	”	माफ्टोल जाने बाटो नाली निर्माण	४२२५२८	४२४९०६	२३७८																															
	८०३-२०७६/३/३१	कमलामाई कन्स्ट्रक्सन प्रा.लि.	ल्याण्डफिल्ड साइट व्यवस्थापन	२६७१३२	२९०२६८	२३१३६																															
	२१-२०७६/३/३२०	नवरंग कन्स्ट्रक्सन	वेलस्रोत तटवन्ध निर्माण	७१६५५१३	७२७४८७५	१०९३६२																															
	जम्मा					२१४०६०																															
१५.	<p>खर्चको प्रमाण : भौ.नं.११५-२०७५।९।२६ आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) मा यस नियमावली बमोजिम खर्च गर्दा खर्चको विल भरपाई सहित लेखा राख्नुपर्ने तथा उपनियम ८ मा कुनै रकम भुक्तानी दिँदा रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । कार्यालयले दोस्रो लाइन रिमाइनिङ्ग सडक कालोपत्रका निर्माण व्यवसायी मकालु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.लाई प्रोभिजनल सम आइटममा समावेश गरी विल भरपाई बेगर निम्न रकम भुक्तानी दिएकोले सोको प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...</p> <table border="1"> <thead> <tr> <th>आइटम नं.</th> <th>कबोल पि.एस आइटम</th> <th>कबोल अंक</th> <th>विल रकम</th> <th>मु.अ.कर समेत खर्च रकम</th> <th>विल रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.१</td> <td>Insurance for the loss of damage and instruction of engineer</td> <td>१०००००</td> <td>२२५२८</td> <td>११३०००</td> <td>९०४७२</td> </tr> <tr> <td>१.२</td> <td>Providing and installation of project signboard and instruction of engineer</td> <td>१५०००</td> <td>-</td> <td>१६९५०</td> <td>१६९५०</td> </tr> <tr> <td colspan="5" style="text-align: center;">जम्मा</td> <td>१०७४२२</td> </tr> </tbody> </table>						आइटम नं.	कबोल पि.एस आइटम	कबोल अंक	विल रकम	मु.अ.कर समेत खर्च रकम	विल रकम	१.१	Insurance for the loss of damage and instruction of engineer	१०००००	२२५२८	११३०००	९०४७२	१.२	Providing and installation of project signboard and instruction of engineer	१५०००	-	१६९५०	१६९५०	जम्मा					१०७४२२	१०७४२२/-						
आइटम नं.	कबोल पि.एस आइटम	कबोल अंक	विल रकम	मु.अ.कर समेत खर्च रकम	विल रकम																																
१.१	Insurance for the loss of damage and instruction of engineer	१०००००	२२५२८	११३०००	९०४७२																																
१.२	Providing and installation of project signboard and instruction of engineer	१५०००	-	१६९५०	१६९५०																																
जम्मा					१०७४२२																																
१६.	<p>बढी भुक्तानी : भौ.नं.६४१-२०७६।३।३१ तेस्रो शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत कटारी खानेपानी तथा सरसफाई आयोजनासंग सम्झौता भई नेपाल सरकारको ८५ प्रतिशत र स्थानीय निकायको १५ प्रतिशतमध्ये १ संस्थागत र २ सार्वजनिक शौचालयको रनिङ्ग विलको रकम रु.५३११३११- भएकोमा १५ प्रतिशतले रु.९००२६७-(मु.अ.कर समेत) मात्र भुक्तानी दिनुपर्नेमा रु.१४२३१९०।- भुक्तानी दिएकोले बढी भुक्तानी दिएको रु.५२२९२२।- को पुष्ट्याई प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...</p>						५२२९२२/-																														
१७.	<p>सामान दाखिला एवं वितरण : कार्यालयले स्वीकृत कार्यक्रम अनुसार खरिद गरिएका सामानहरु जिन्सीमा दाखिला गरी लक्षित वर्गलाई वितरण गरेको प्रमाण समेत खर्चको गोश्वारा भौचर साथ संलग्न गरी राख्नु पर्दछ । देहायको विवरण अनुसार खरिद गरिएका सामानहरु जिन्सीमा दाखिला नभएको र लक्षित वर्गलाई बुझाएको प्रमाण समेत नदेखिँदा उक्त प्रमाण पेश गर्नुपर्ने रु...</p>						२४५९८५८/-																														
	<table border="1"> <thead> <tr> <th>भौ.नं. र मिति</th> <th>खरिद सामान</th> <th>जिन्सी दाखिला</th> <th>वितरण प्रमाण</th> <th>खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>६८१-२०७६/३/३१</td> <td>ह्युम पाईप</td> <td>नभएको</td> <td>नभएको</td> <td>१४५३२७०</td> </tr> <tr> <td>६६१-२०७६/३/३१</td> <td>मिनि ट्रिलर ३ सेट, प्लाष्टिक टनेल १६ गोटा, स्पेयर ट्याङ्की आदि</td> <td>भएको</td> <td>नभएको</td> <td>३७७५७०</td> </tr> <tr> <td>६३२-२०७६/३/३</td> <td>५० थान व्याग, ७५ थान छाता, २२ थान रेनकोट</td> <td>नभएको</td> <td>नभएको</td> <td>१३५५००</td> </tr> <tr> <td>६६२-२०७६/३/३१</td> <td>हाईटेक जुता, मेजरिङ्ग टेप आदि</td> <td>नभएको</td> <td>नभएको</td> <td>४९३५१८</td> </tr> <tr> <td colspan="4" style="text-align: center;">जम्मा</td> <td>२४५९८५८</td> </tr> </tbody> </table>						भौ.नं. र मिति	खरिद सामान	जिन्सी दाखिला	वितरण प्रमाण	खर्च रकम	६८१-२०७६/३/३१	ह्युम पाईप	नभएको	नभएको	१४५३२७०	६६१-२०७६/३/३१	मिनि ट्रिलर ३ सेट, प्लाष्टिक टनेल १६ गोटा, स्पेयर ट्याङ्की आदि	भएको	नभएको	३७७५७०	६३२-२०७६/३/३	५० थान व्याग, ७५ थान छाता, २२ थान रेनकोट	नभएको	नभएको	१३५५००	६६२-२०७६/३/३१	हाईटेक जुता, मेजरिङ्ग टेप आदि	नभएको	नभएको	४९३५१८	जम्मा				२४५९८५८	
भौ.नं. र मिति	खरिद सामान	जिन्सी दाखिला	वितरण प्रमाण	खर्च रकम																																	
६८१-२०७६/३/३१	ह्युम पाईप	नभएको	नभएको	१४५३२७०																																	
६६१-२०७६/३/३१	मिनि ट्रिलर ३ सेट, प्लाष्टिक टनेल १६ गोटा, स्पेयर ट्याङ्की आदि	भएको	नभएको	३७७५७०																																	
६३२-२०७६/३/३	५० थान व्याग, ७५ थान छाता, २२ थान रेनकोट	नभएको	नभएको	१३५५००																																	
६६२-२०७६/३/३१	हाईटेक जुता, मेजरिङ्ग टेप आदि	नभएको	नभएको	४९३५१८																																	
जम्मा				२४५९८५८																																	
१८.	<p>सवारी साधन खरिद : स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धि निर्देशिका २०७४ को दफा ५.१५ मा नेपाल सरकारबाट उपलब्ध गराइएको बजेट तथा श्रोत साधनबाट कार्यालयको नियमित प्रयोजनका लागि सवारी साधन खरिद गर्न नसकिने व्यवस्था छ । नगरपालिकाले यस वर्ष टोयटा जिप १ थान को रु.८६९८८५०।-(एसेसेरिज सामान रु.१९४१९०।- र विमा रु.६४६६०।- समेत) खर्च गरेको छ । नगरपालिकाको आफ्नो आन्तरिक आय घटि भएको अवस्थामा वित्तीय समानिकरण अनुदानबाट सवारी साधन खरिद गरेकोले नियम सम्मत देखिएन । यस्ता प्रकृतिका खर्चमा मितव्ययिता अपनाउनु पर्दछ ।</p>																																				
१९.	<p>कर विजक : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६(३) मा यस नियमावली बमोजिम खर्च</p>																																				

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																														
	<p>गर्दा खर्चको विल भरपाई सहित लेखा राख्नुपर्ने तथा उपनियम ८ मा कुनै रकम भुक्तानी दिंदा रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । तर कार्यालयले निम्न निर्माण कार्यको विल विजक बेगर निर्माण व्यवसायीलाई मु.अ.कर रकम भुक्तानी दिएकोले भुक्तानी भएको मु.अ.कर समायोजन गरेको प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...</p> <table border="1"> <thead> <tr> <th>भौ.नं. र मिति</th> <th>कार्य</th> <th>फर्म</th> <th>भुक्तानी खर्च</th> <th>मु.अ.कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>८३-२०७५/९/११</td> <td>कुमारी चोक कल्भर्ट निर्माण</td> <td>राधाकृष्ण निर्माण सेवा</td> <td>४७५०००</td> <td>५४६४६</td> </tr> <tr> <td>६८-२०७५/८/२६ ९५-२०७५/९/१९</td> <td>पधेरी खोल्सी र विजुले खोला</td> <td>विजी कन्स्ट्रक्सन</td> <td>३८००००</td> <td>४३७९६</td> </tr> <tr> <td>१९६-२०७५/११/२१</td> <td>सफ्टवेयर संचालन प्राविधिक सेवा</td> <td>साग्रिला इन्फरमेटिक्स प्रा.लि</td> <td>१७६२८०</td> <td>२०२८०</td> </tr> <tr> <td>२८-२०७५/६/२६ ६८-२०७५/८/२६</td> <td>शिव मन्दिर निर्माण</td> <td>आर.एस. कन्स्ट्रक्सन तथा रसुवा शिव ट्रेडर्स</td> <td>२४२४११८</td> <td>२७८८८० (विजक नं.तभएको)</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>३९७५२२</td> </tr> </tbody> </table>	भौ.नं. र मिति	कार्य	फर्म	भुक्तानी खर्च	मु.अ.कर रकम	८३-२०७५/९/११	कुमारी चोक कल्भर्ट निर्माण	राधाकृष्ण निर्माण सेवा	४७५०००	५४६४६	६८-२०७५/८/२६ ९५-२०७५/९/१९	पधेरी खोल्सी र विजुले खोला	विजी कन्स्ट्रक्सन	३८००००	४३७९६	१९६-२०७५/११/२१	सफ्टवेयर संचालन प्राविधिक सेवा	साग्रिला इन्फरमेटिक्स प्रा.लि	१७६२८०	२०२८०	२८-२०७५/६/२६ ६८-२०७५/८/२६	शिव मन्दिर निर्माण	आर.एस. कन्स्ट्रक्सन तथा रसुवा शिव ट्रेडर्स	२४२४११८	२७८८८० (विजक नं.तभएको)	जम्मा				३९७५२२	३९७५२२/-
भौ.नं. र मिति	कार्य	फर्म	भुक्तानी खर्च	मु.अ.कर रकम																												
८३-२०७५/९/११	कुमारी चोक कल्भर्ट निर्माण	राधाकृष्ण निर्माण सेवा	४७५०००	५४६४६																												
६८-२०७५/८/२६ ९५-२०७५/९/१९	पधेरी खोल्सी र विजुले खोला	विजी कन्स्ट्रक्सन	३८००००	४३७९६																												
१९६-२०७५/११/२१	सफ्टवेयर संचालन प्राविधिक सेवा	साग्रिला इन्फरमेटिक्स प्रा.लि	१७६२८०	२०२८०																												
२८-२०७५/६/२६ ६८-२०७५/८/२६	शिव मन्दिर निर्माण	आर.एस. कन्स्ट्रक्सन तथा रसुवा शिव ट्रेडर्स	२४२४११८	२७८८८० (विजक नं.तभएको)																												
जम्मा				३९७५२२																												
२०.	गोलपार्क स्मारक : भौ.नं.३४०-२०७६।२।१२ गोलपार्क स्मारक निर्माण गर्न कार्यालयको अनुदान रु.२९९६२९।- समेत रु.३३२९१३२।- को लागत सम्झौताको कार्य उपभोक्ता समिति मार्फत भएकोमा देखिएका व्यहोरा निम्नानुसार छन:																															
२०.१.	कार्यसम्पन्न रु.३४६७७०।- भएकोमा रु.३१२९८३८।- भुक्तानी खर्च लेखेकोले सम्झौता अनुसार तोकिएको अनुदान रकम भन्दा बढी खर्च लेखेको रु.१२५६९९।- असुल हुनुपर्ने रु...	१२५६९९/-																														
२०.२.	<ul style="list-style-type: none"> ➤ जटिल प्राविधिक पक्ष समेत समावेश भएको आयोजना उपभोक्ता समितिमार्फत गराएको नियमसम्मत देखिएन । ➤ नगरपालिकाबाट भएको अनुगमन प्रतिवेदन समेत सेस्तासाथ संलग्न भएको देखिएन । ➤ कालिगढ ८ जनाको ज्याला बापत रु.१८००००।- खर्च दावी गरेकोमा कालीगढसंगको सम्झौता एवं विल संलग्न नगरी भुक्तानी खर्च लेखेकाले नियमसम्मत देखिएन । 																															
२१.	गाडी भाडा : भौ.नं.३२१-२०७६।१।२७ कार्यालयसंग २ थान चालु हालतका गाडी मौजुद रहेकामा अनुगमनको लागि भनी पटके गाडी रिजर्भ गरी खर्च लेखे गरेको देखियो । २०७५ मंसिर महिनामा स्ट्रक कन्स्ट्रक्सन प्रा.लि.संग १ महिनाको लागि मासिक रु.१५०००।- मा सम्झौता गरी सोही सम्झौताको आधारमा प्रा.लि.लाई रु.१५०००।- भुक्तानी खर्च लेखेको देखियो । कार्यालयका २ थान सरकारी गाडी हुँदा हुँदै यसरी गाडी भाडामा लिनुपर्ने मनासिव कारण गाडी प्रयोग गर्ने व्यक्ति, स्थान, अनुगमनको लागि लिएको हो भने अनुगमनको १ महिना सम्मको कार्यतालिका, अनुगमन प्रतिवेदन आदि प्रमाण संलग्न गर्नुपर्नेमा नगरी खर्च लेखेको रु...	१५००००/-																														
२२.	विगतको खर्च : भौ.नं.४४५-२०७६।३।३ स्टार अटोप्याइन्टको २०७३।१।२।४ को गाडी मर्मतको विल संलग्न गरी सवारी चालक कुल बहादुर वि.क.लाई रु.५७३५५।- सोधभर्ना खर्च लेखेकोमा आर्थिक वर्ष २०७३।७४ को विलबाट यस वर्ष खर्च लेखेको नियमसम्मत नदेखिएको रु...	५७३५५/-																														
२३.	कर कट्टी : आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८९ अनुसार भएको कारोबारको भुक्तानी गर्नुपूर्व कर कट्टि गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले निम्नानुसारको भुक्तानीमा उपर्युक्त व्यवस्था बमोजिमको कर कट्टा गरेको देखिएन । अतः देहायका सम्बन्धित फर्म तथा व्यक्तिबाट कर बापत लाग्ने रकम असुल गरी दाखिला गर्नुपर्ने देखिएको रु...	१२६१७६/-																														
	<table border="1"> <thead> <tr> <th>भौ.नं. र मिति</th> <th>कारोबारको विवरण</th> <th>भुक्तानी/ वील रकम</th> <th>१५ प्रतिशत</th> <th>१० प्रतिशत</th> <th>१.५ प्रतिशत</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>२७२-२०७५/१२/६</td> <td>सोमबारे रानाकुलो र महल सिंचाई</td> <td>९५००००</td> <td>-</td> <td>-</td> <td>६४४६</td> <td>६४४६</td> </tr> <tr> <td>२८५-२०७६/१/१२</td> <td>महादेव गुफा पूर्वाधार निर्माण</td> <td>२६४५७३</td> <td>-</td> <td>-</td> <td>२२४४</td> <td>२२४४</td> </tr> </tbody> </table>	भौ.नं. र मिति	कारोबारको विवरण	भुक्तानी/ वील रकम	१५ प्रतिशत	१० प्रतिशत	१.५ प्रतिशत	जम्मा	२७२-२०७५/१२/६	सोमबारे रानाकुलो र महल सिंचाई	९५००००	-	-	६४४६	६४४६	२८५-२०७६/१/१२	महादेव गुफा पूर्वाधार निर्माण	२६४५७३	-	-	२२४४	२२४४										
भौ.नं. र मिति	कारोबारको विवरण	भुक्तानी/ वील रकम	१५ प्रतिशत	१० प्रतिशत	१.५ प्रतिशत	जम्मा																										
२७२-२०७५/१२/६	सोमबारे रानाकुलो र महल सिंचाई	९५००००	-	-	६४४६	६४४६																										
२८५-२०७६/१/१२	महादेव गुफा पूर्वाधार निर्माण	२६४५७३	-	-	२२४४	२२४४																										

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम
	१२-२०७५/६/११	कटारी अस्पतालमा कार्यरत कर्मचारीको नाइट भत्ता भुक्तानी	१३४६६८	२०२००	-	-	२०२००	
	२७६-२०७६/३/३१	क्रमागत ४ कोठे विद्यालय भवन निर्माण मा.वि. मरुवा (नपुग कर)	३७८६५१	-	८६५०	१७३२	१०३८२	
	२७५-२०७६/३/३१	क्रमागत ४ कोठे विद्यालय भवन निर्माण जनमुखी मा.वि.वसेरी	९००००	-	९०००	-	९०००	
	२८६-२०७६/३/३१	कविराज निरीक्षक अधिकृत छैठौं (विल्टु राय)ले बुझेको अतिरिक्त भत्ता (१५ प्रतिशतमा १ प्रतिशत कट्टा भएकोले नपुग)	१५३६८४	२१५१५	-	-	२१५१५	
	४-२०७६/३/३१	२ कोठे नयाँ भवन निर्माण बेलस्रोत आ.वि.	११३५१५१	-	५१८५	१७०२७	२२२१२	
	५-२०७६/३/३१	२ कोठे नयाँ भवन निर्माण रुपैरानी आ.वि.	१००६१७५	-	२१००	१५०९२	१७१९२	
	७-२०७६/३/३१	२ कोठे नयाँ भवन निर्माण सिरिसे आहाले आ.वि.	११३२२९१	-	-	१६९८५	१६९८५	
	जम्मा						१२६१७६	
२४.	कन्टेन्जेन्सी : कार्यालयले यस वर्ष योजना तथा कार्यक्रमबाट कट्टि गरेको कन्टेन्जेन्सी रु.८३५०६७७-सम्बन्धित खातामा राखी सोही खातावाटै खर्च गरेको देखियो । तसर्थ कन्टेन्जेन्सी खर्चको छुट्टै खाता राखी खर्च अभिलेख व्यवस्थित गर्नुपर्ने देखिन्छ ।							
	वित्तिय समानिकरण चालुतर्फ:							
२५.	विविध खर्च : यस वर्ष नगरपालिकाले नगरपालिका कार्यालयको चिया, नास्ता, खाजा, खाना आदिमा वित्तिय समानिकरण चालुतर्फबाट मात्र रु.३,४०,५७३/- खर्च गरेको छ । उक्त खर्च भित्र अन्तर्गतका १४ वडा कार्यालय र नगरसभामा भएको चिया, नास्ता, खाजा तथा खाना खर्च समावेश छैन । यस किसिमका खर्च वित्तिय समानिकरण पुँजीगतको कन्टेन्जेन्सी शीर्षकबाट चालु शीर्षकबाट भएको खर्चको तेब्वरको हाराहारीमा खर्च भएको छ । यस प्रकारका खर्चमा नियन्त्रण गरी मितव्ययीता अपनाउन नगरपालिकाले ध्यान पुऱ्याउनु पर्दछ ।							
२६.	सभाको बैठक भत्ता : गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धि ऐन, २०७५को दफा ४ मा सभाका सदस्यहरुलाई बैठक भत्ता भुक्तानी गर्दा अनुसूची २ मा तोकिएको दरले दिनुपर्ने व्यवस्था छ । कार्यालयले देहायनुसार ऐनमा तोकिएभन्दा बढी दरमा बैठक भत्ता भुक्तानी दिएकोले बढी भुक्तानी भएको रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु...							२०५७०/-
	भौ.नं. र मिति	दर्जा, नाम धर	बैठकको किसिम	बैठक संख्या	दिनुपर्ने दर	दिएको दर	बढी दर	बढी रकम(कट्टी कर घटाई)
	८०९-२०७६/३/३१	नगर प्रमुख श्री ज्ञानेन्द्र श्रेष्ठ	चौथो नगरसभा बैठक	१	१५००	२५००	१०००	८५०
		नगर उप प्रमुख श्री भीम कुमारी राउत		१	१२००	२२००	१०००	८५०
		वडा अध्यक्ष श्री नवराज पोखरेल		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री प्रेम ब. क्षेत्री		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री राम ब. पोखरेल		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री कृष्णराज दनुवार		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री शंकर राई		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री पूर्ण ब. थापा मगर		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री धन कुमार दनुवार		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री कमल ब. श्रेष्ठ		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री वेग ब. आले मगर		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री लिलानाथ भट्टराई		१	१०००	२०००	१०००	८५०
		वडा अध्यक्ष श्री दिपक बुढा क्षेत्री		१	१०००	२०००	१०००	८५०

दफा नं.	भौ.नं., मिति र व्यहोरा								बेरुजु रकम	
		वडा अध्यक्ष श्री चन्द्रदिप पौडेल		१	१०००	२०००	१०००	८५०		
		वडा अध्यक्ष श्री नेत्र ब. श्रेष्ठ		१	१०००	२०००	१०००	८५०		
		वडा अध्यक्ष श्री तेज ब. आलेमगर		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री दुनीमाया मगर		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री पदमा कुमारी राई		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री रिता कुमारी लाखे		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री अप्सरा वि.क.		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री लिलाराज अधिकारी		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री किसनलाल दनुवार		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री रुद्र ब. सुनुवार		१	१०००	२०००	१०००	८५०		
		का.पा.सदस्य श्री हिरा कुमारी बस्नेत		१	१०००	२२००	१२००	१०२०		
		जम्मा							२०५७०	
२७.	<p>समितिको बैठक भत्ता : गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धि ऐन, २०७५को दफा ४ मा सभाद्वारा गठित विभिन्न विषयगत समितिका सदस्यहरुलाई बैठक भत्ता भुक्तानी गर्दा महिनामा १ बैठकको मात्र भत्ता भुक्तानी दिनुपर्ने व्यवस्था छ । त्यसैगरी दफा ६ मा न्यायिक समितिका सदस्यहरुलाई महिनामा २ बैठकको मात्र भत्ता भुक्तानी दिनुपर्ने व्यवस्था छ । कार्यालयले देहाय अनुसार ऐनमा तोकिएभन्दा बढी संख्यामा बैठक भत्ता भुक्तानी दिएकोले बढी भुक्तानी भएको रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु...</p>								६६३९०/-	
	भौ.नं. र मिति	दर्जा, नाम थर	बैठकको किसिम र अवधि	दिनुपर्ने बैठक संख्या	दिएको बैठक संख्या	बढी बैठक संख्या	भत्ता दर	बढी रकम(कट्टी कर घटाई)	केफियत	
	१४२- २०७५/६/२६	संयोजक श्री भीम कुमारी राउत	न्यायिक समितिको बैठक २०७५ श्रावण देखि असोज	६	१०	४	१४००	७७६०		
		सदस्य श्री नेत्र ब. श्रेष्ठ		६	८	२	१२००	२०४०		
		सदस्य श्री शंकर राई		६	९	३	१२००	३०४०		
		अभिलेख प्रशासक श्री कुशल राउत		६	१०	४	१०००	३४००		
	७२५- २०७६/३/२८	संयोजक श्री राम ब. पोखरेल	आर्थिक समितिको २०७५ मांशिरको बैठक	१	१०	९	१०००	७६५०	६ बैठकको दोहोरो परेको	
		सदस्य श्री पूर्ण ब. मगर		१	९	८	१०००	६८००		
		सदस्य श्री वेग ब. आले		१	९	८	१०००	६८००		
		सदस्य श्री नेत्र ब. श्रेष्ठ		१	१०	९	१०००	७६५०		
		प्र.प्र.अ श्री रमेश गौतम		१	४	३	१०००	२५५०		
		वडा अध्यक्ष श्री पदम कुमारी राई		०	६	६	१०००	५९००		
	खरिदार श्री बचनदेव कुमर	०	६	६	१०००	५९००				
	६५५- २०७६/३/२४	नगर उपप्रमुख श्री भीम कुमारी राउत	राजश्व परामर्श समितिको २०७६ असारको बैठक	१	३	२	१०००	१७००	२ बैठकको दोहोरो परेको	
		प्र.प्र.अ.श्री गणेश प्रसाद अर्याल		१	३	२	१०००	१७००		
		का.पा.सदस्य श्री हिरा बस्नेत		१	३	२	१०००	१७००		
		वडा अध्यक्ष श्री पुस्कर खड्का		१	३	२	१०००	१७००		
		सा.प.श्री हिरालाल अधिकारी		१	३	२	१०००	१७००		
	जम्मा							६६३९०		
२८.	<p>पदाधिकारी अनुगमन सुविधा एवं भत्ता: गाउँ तथा नगरसभाका सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन, २०७५ मा नगरपालिकाका प्रमुख, उप प्रमुख, वडाअध्यक्ष तथा वडा सदस्यहरुलाई अनुगमन भत्ता बापत मासिक क्रमशः रु. ७,५००।-, ६०००।-, २०००।- र १५००।- का दरले भुक्तानी दिने व्यवस्था छ । सो अनुसार पाउने सुविधा मासिक रुपमा लिसकेपछि पनि पदाधिकारीलाई देहायनुसार न.पा. एवं वडा भित्रका विभिन्न योजना एवं कार्यक्रमहरुको अनुगमन गरेबापत अनुगमन भत्ता भुक्तानी दिएको देखियो । यसरी दुवै भत्ता सुविधा दिन मिल्ने नदेखिएकोले यसमा नियन्त्रण हुनु पर्दछ ।</p>									

दफा नं.	भौ.नं., मिति र व्यहोरा				बेरुजु रकम			
	भौ.नं. र मिति	पदाधिकारीको दर्जा नाम थर	अनुगमन स्थान	अनुगमन भत्ता खर्च कट्टीकर घटाई				
	१३३-२०७५/६/२६	न.पा.का विभिन्न ९ जना पदाधिकारीहरु	न.पा.का विभिन्न वडाहरु	१५०००				
		न.पा.का विभिन्न ८ जना पदाधिकारीहरु		१५०००				
	४४४-२०७५/१२/१५	नगर प्रमुख श्री ज्ञानेन्द्र श्रेष्ठ		१५३००				
		नगर उपप्रमुख श्री भीम कुमारी राउत		१५३००				
	७१३-२०७६/३/२७	नगर उपप्रमुख श्री भीम कुमारी राउत		११०५०				
		वडा अध्यक्ष श्री नेत्र बहादुर श्रेष्ठ		१०२००				
		वडा अध्यक्ष श्री शंकर राई		१०२००				
	७१६-२०७६/३/२८	नगर प्रमुख श्री ज्ञानेन्द्र श्रेष्ठ		५४४०				
		नगर उपप्रमुख श्री भीम कुमारी राउत		५४४०				
	८२७-२०७६/३/३१	न.पा.का विभिन्न १३ जना पदाधिकारीहरु		१५०००				
			जम्मा	११७९३०				
२९.	<p>पदाधिकारी सेवा सुविधा : गाउँ तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा पदाधिकारीहरुले मासिक पाउने सेवा सुविधाहरु तोकिएको छ । न.पा.को प्रथम नगर सभाले निर्धारण गरे अनुसार ऐनमा तोकिएको सुविधा रकम भन्दा बढी हुनेगरी देहायनुसार सुविधा भुक्तानी दिएको देखियो । यसरी ऐनमा तोकिएभन्दा बढी भुक्तानी लिनदिन नमिल्ने हुँदा बढी भुक्तानी दिएको रकम निम्नानुसार असुल गर्नुपर्ने देखिएको रु...</p>				२२३२४५०/-			
	क्र.सं.	दर्जा नाम थर	ऐन अनुसारको मासिक सुविधा	भुक्तानी दिएको सुविधा	मासिक बढी	भुक्तानी दिएको चाडवाड खर्च	वार्षिक बढी (कर कट्टी घटाई)	कैफियत
	१.	नगर प्रमुख श्री ज्ञानेन्द्र श्रेष्ठ	२३०००	४००००*६ २४५००*६	१७०००*६ १५००*६	४००००	१३९५९०	सवारी साधन उपलब्ध भएको, चाडपर्व खर्च रु.१० हजारमात्र पाउने
	२.	नगर उप प्रमुख श्री भीम कुमारी राउत	२००००	३००००*६ २१५००*६	१००००*६ १५००*६	३००००	८८११०	
	३.	का.पा. सदस्य श्री लिलाराज अधिकारी	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	४.	का.पा. सदस्य श्री किसुन लाल दनुवार	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	५.	का.पा. सदस्य श्री रुद्र व.सुनुवार	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	६.	का.पा. सदस्य श्री टुनीमाया मगर	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	७.	का.पा. सदस्य श्री रिता कुमारी लाखे	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	८.	का.पा. सदस्य श्री हिरा कुमारी बस्नेत	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	९.	का.पा. सदस्य श्री अप्सरा वि.क.	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	१०.	का.पा. सदस्य श्री पदमा कुमारी राई	६५००	१००००*६ ८५००*६	३५००*६ २०००*६	१००००	३२६७०	
	११.	वडा अध्यक्ष श्री नवराज पोखरेल	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०	
	१२.	वडा अध्यक्ष श्री प्रेम थापा क्षेत्री	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०	
	१३.	वडा अध्यक्ष श्री रामबहादुर पोखरेल	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०	
	१४.	वडा अध्यक्ष श्री कृष्णराज दनुवार	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०	
	१५.	वडा अध्यक्ष श्री शंकर राई	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०	
	१६.	वडा अध्यक्ष श्री पूर्णबहादुर मगर	१२०००	२५०००*६	१३०००*६	२५०००	९२०७०	२०७५ श्रावण देखि पौष सम्म रु.३५००ले र २०७५ माघ देखि २०७६ असार सम्म रु.२०००को दरले बढी भुक्तानी भएको
								२०७५ श्रावण देखि पौष सम्म रु.१३ हजारको दरले बढी भुक्तानी भएको र चाडपर्व खर्च रु. १० हजारमात्र पाउने

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम
				११५००*६				
१७.	वडा अध्यक्ष श्री धन कुमार दनुवार	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
१८.	वडा अध्यक्ष श्री कमल श्रेष्ठ	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
१९.	वडा अध्यक्ष श्री वेग बहादुर आले	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२०.	वडा अध्यक्ष श्री लिलानाथ भट्टराई	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२१.	वडा अध्यक्ष श्री दिपक वडा क्षेत्री	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२२.	वडा अध्यक्ष श्री चन्द्रदिप पौडेल	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२३.	वडा अध्यक्ष श्री नेत्र बहादुर श्रेष्ठ	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२४.	वडा अध्यक्ष श्री तेज बहादुर आलेमगर	१२०००	२५०००*६ ११५००*६	१३०००*६	२५०००	९२०७०		
२५.	वडा सदस्य श्री काशीनाथ पोखरेल	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
२६.	वडा सदस्य श्री भीम बहादुर सापकोटा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
२७.	वडा सदस्य श्री भद्रा कुमारी सापकोटा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
२८.	वडा सदस्य श्री रिना वि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
२९.	वडा सदस्य श्री सुना परिवार	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३०.	वडा सदस्य श्री विन्दा कुमारी तामाङ्ग	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३१.	वडा सदस्य श्री विष्णु कटुवाल	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३२.	वडा सदस्य श्री रुपलाल कुमर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३३.	वडा सदस्य श्री बृखलाल अधिकारी	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३४.	वडा सदस्य श्री वीर कुमारी दनुवार	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३५.	वडा सदस्य श्री दुखनी सदा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३६.	वडा सदस्य श्री गोपाल सापकोटा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३७.	वडा सदस्य श्री शोभाकुमारी कार्की	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३८.	वडा सदस्य श्री निर्मला वि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
३९.	वडा सदस्य श्री हृदय बहादुर तामाङ्ग	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४०.	वडा सदस्य श्री वीर बहादुर तामाङ्ग	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४१.	वडा सदस्य श्री गिन्तीमाया दुङ्गना	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४२.	वडा सदस्य श्री हेम कुमारी वि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		

२०७५ श्रावण देखि
पौष सम्म रु.१५००ले
बढी भुक्तानी भएको

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम
४३.	वडा सदस्य श्री महेशलाल कुमर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४४.	वडा सदस्य श्री गोमा साकी	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४५.	वडा सदस्य श्री दिनेश चन्द्र ढुङ्गाना	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४६.	वडा सदस्य श्री लिल बहादुर आले	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४७.	वडा सदस्य श्री तुनी कुमारी मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४८.	वडा सदस्य श्री खम्ब सिं माफि	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
४९.	वडा सदस्य श्री सुवीन ढुङ्गाना	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५०.	वडा सदस्य श्री दिल कुमारी बि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५१.	वडा सदस्य श्री ईन्द्र बहादुर थापा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५२.	वडा सदस्य श्री पृथीमाया तामाङ्ग	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५३.	वडा सदस्य श्री दुर्गा बहादुर मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५४.	वडा सदस्य श्री गिताकुमारी साकी	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५५.	वडा सदस्य श्री निर्मला खप्तरी मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५६.	वडा सदस्य श्री दिपक कुमार थापा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५७.	वडा सदस्य श्री प्रेम बहादुर मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५८.	वडा सदस्य श्री तिला कुमारी बि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
५९.	वडा सदस्य श्री दिल बहादुर थापा क्षेत्री	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६०.	वडा सदस्य श्री कृतिमाया मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६१.	वडा सदस्य श्री तिलक बहादुर श्रेष्ठ	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६२.	वडा सदस्य श्री गित खत्री	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६३.	वडा सदस्य श्री चुरन बहादुर रानामगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६४.	वडा सदस्य श्री चन्द्रमाया बि.क.	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६५.	वडा सदस्य श्री विर बहादुर मगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६६.	वडा सदस्य श्री भीम कुमारी थापा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६७.	वडा सदस्य श्री पदम बहादुर कार्की	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६८.	वडा सदस्य श्री विन्दा माया रानामगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		
६९.	वडा सदस्य श्री खिनमाया साकी	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०		

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम
				४५००*६				
	७०.	वडा सदस्य श्री डिकपाल भुजेल	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
	७१.	वडा सदस्य श्री रेशम बराईली	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
	७२.	वडा सदस्य श्री श्याम बहादुर राई	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
	७३.	वडा सदस्य श्री ओममाया कामी	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
	७४.	वडा सदस्य श्री हुकमाया मुरीमगर	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
	७५.	वडा सदस्य श्री लिलबहादुर थापा	४५००	६०००*६ ४५००*६	१५००*६	६०००	८९१०	
						जम्मा	२२३२४५०	
३०.	खर्चको पुष्ट्याई, प्रमाण : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ अनुसार कार्यालयले स्वीकृत बजेट खर्च गर्दा खर्चको पुष्ट्याई तथा बिल भरपाई संलग्न गरेर मात्र खर्च लेख्नु पर्दछ। देहाय बमोजिमको खर्चमा खर्चको पुष्ट्याई नखुलेको र खर्चका बिल भरपाईहरु पनि संलग्न नदेखिएकोले खर्चको पुष्ट्याई हुन सकेन। तसर्थ सोको आवश्यक प्रमाण पेश हुनुपर्ने रु...							४९७२३८३/-
	ब.उ.शि.नं.	भौ.नं.र मिति	खर्चको विवरण	खर्च रकम	कैफियत			
		९-२०७५/५/२१	२०७५।४।१ देखि २०७५।५।३० सम्म नगरप्रमुखको लागि गाडी रिजर्भ भाडा खर्च	२५००००	नगर प्रमुखको बा.२ भन् ४१६५ नम्बरको सरकारी गाडी हुँदा हुँदै मनासिव कारण नखुलाई गाडी रिजर्भ भाडा खर्च लेखी कार्यालयलाई थप व्ययभार परेको देखियो। नगर प्रमुखले २०७५।५।२२ देखि ५।३१ सम्म जनकपुर तथा काठमाण्डौको भ्रमणमा कार्यालयको सरकारी गाडी नै प्रयोग गरेको देखिएकोले खर्च दोहोरो छैन भन्न सकिएन।			
		८५-२०७५/६/१७	३X१X१ साईजको ७० थान हेभी कोटेड जि.आई जाली खरिद	३१५०१३	उक्त जाली ११ नं वडा कार्यालयका वडा सचिव कृष्ण निरौलाले बुभेकोमा वितरण गरेको प्रमाण नभएको			
		१७४-२०७५/७/२६	पशु विकास कार्यक्रममा १४८३ के.जी. जै घाँस, ५ के.जी. प्लाष्टिक, ५४७ भाईल एन्टी रेबिज भ्याक्सिन र २५० भाईल एच.एस.क्यू भ्याक्सिन खरिद	२७०६९०	उक्त घाँस कृषकलाई वितरण गरेको र पशुहरुलाई भ्याक्सिन लगाएको प्रमाण नभएको			
		१९२-२०७५/८/४	विभिन्न नाकामा अमानतमा कर संकलन गर्न खटिएका ५ व्यक्तिलाई जनहि रु.१० हजारले पारिश्रमिक खर्च	५००००	निजहरुले कर संकलन गरेको प्रमाण नभएको			
		२७१-२०७५/९/१९	विभिन्न कृषकहरुलाई वितरण गर्न भनी ८३५० के.जि. आलु बिउ खरिद	४५९२५०	५० प्रतिशत अनुदानमा प्रति के.जि. रु.३०ले कृषकबाट रकम असुल गरी दाखिला गरेको प्रमाण एवं कृषकलाई बिउ वितरण गरेको प्रमाण नभएको			
		२८४-२०७५/९/२४	विभिन्न कृषकहरुलाई निशुल्क वितरण गर्न भनी २७०० प्याकेट च्याउ बिउको रु.१०८,०००/- र प्लाष्टिक च्याउ बिउ ६० के.जि.को रु.२४,०००/- गरी जम्मा रु.१३२,०००/-को बिउ १४ वटै वडाका अध्यक्ष एवं वडा सचिवलाई बुझाएको	१३२०००	सम्बन्धित कृषकहरुलाई वितरण गरेको प्रमाण नभएको			
		५५४-२०७६/३/२	न.पा.को पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारको लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयारी खर्च (डिल्ली राम खतिवडा)	३५७५५०	उक्त प्रतिवेदन पेश नभएको			
		५६०-२०७६/३/४	कृषि कार्यक्रम उप समिति मार्फत संचालित २ दिने व्यवसायिक तरकारी खेती तालिमको लागि सिल्योलिन टनेल १८ थान, काउली, बन्दा आदि बिउ	३३६४०४	उक्त सामग्रीहरु सम्बन्धित कृषकलाई बुझाएको प्रमाण नभएको			

दफा नं.	भौ.नं., मिति र व्यहोरा				बेरुजु रकम
			११० प्याकेट, बोडी ४० प्याकेट आदि खरिद		
	७६९-२०७६/३/३१		न.पा.का विभिन्न वडाहरुमा योजना अनुगमन गर्न भनी २०७६/११/१५ देखि २०७६/३/१५ सम्म गाडी रिजर्भ भाडा खर्च	२०००००	उक्त अवधिको अनुगमन कार्य तालिका एवं अनुगमन प्रतिवेदन नभएको
	७८३-२०७६/३/३१		वडा नं. ८ को हल्दे खा.पा. योजनाको लागि ३२/१० के.जि. साईजको १००० मिटर एच.डि.पी.ई पाईप खरिद	११३२२६	उक्त खा.पा.योजनाको ल.ई, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन बेगर पाईप खर्च
	७८७-२०७६/३/३१		वडा नं. ८ देखि १४ सम्म विभिन्न समुहलाई वितरण गर्न भनी ७ थान कटानी पिसानी मिल खरिद	४५८०००	उक्त मिल सम्बन्धित समुहलाई बुझाएको प्रमाण नभएको
	७९०-२०७६/३/३१		कटारी अस्पतालमा ओ.टी.सेवा संचालनको उपलक्ष्यमा प्रोत्साहन स्वरुप कर्मचारीहरुलाई भत्ता	५००००	उक्त भत्ता दिने का.पा.को निर्णय नभएको एवं अस्पतालका प्राविधिक कर्मचारीलाई स्वास्थ्य सशर्त अनुदान शीपूकवाट समेत अतिरिक्त भत्ता खर्च लेखिने हुँदा दोहोरो समेत पर्न सक्ने ।
	८१७-२०७६/३/३१		पशु आहार श्रोत केन्द्र विकास अन्तर्गत सिमेन्ट पोल गाडी जि.आई. तारले घेरावारा कार्यको ल.ई. रु.२,२०,३४६।७९	१५००००	उक्त कामको कार्य सम्पन्न प्रतिवेदन तयार नगरेको
वित्तिय समानिकरण पुँजीगत	५८-२०७५/८/६	२२२-२०७५/८/६	उदयश्री बहुमुखी क्याम्पसलाई सहयोग	१३४००००	क्याम्पसलाई दिएको रकम उपयोगको प्रमाण पेश नभएको ।
	५३२-२०७६/३/२२		अन्तिम वील भनी खर्च लेखेको	२०००००	गोश्वारा भौचर एवं बिलभरपाई बेगर खर्च लेखेको ।
स्थानीय पूर्वाधार कार्यक्रम	३-२०७६/२/२०		आइ सि टि ल्यावको लागि सामान खरिद	१७५७०००	उक्त खरिद सामान सम्बन्धित विद्यालयले प्राप्त गरी जिन्सीमा आम्दानी बाँधेको प्रमाण पेश नभएको
जम्मा				४९७२३८३	

३१. **अग्रिम कर :** आयकर ऐन २०५८ को दफा ८७, ८८ र ८९ अनुसारको भुक्तानीमा भुक्तानी रकम (मू.अ.कर बाहेक)को अंकमा तोकिएको दरले अग्रिम कर कट्टी गर्नु पर्दछ । कार्यालयले देहायको भुक्तानीमा लाग्ने अग्रिम कर कट्टी गरेको देखिएन । तसर्थ ऐन अनुसार लाग्ने कर रकम असुल गरी राजश्व दाखिला गर्नुपर्ने र...

६१४६९५/-

ब.उ.शि.नं.	भौ.नं. र मिति	खर्चको विवरण	भुक्तानी लिनेको नाम	भुक्तानी रकम (मू.अ.कर बाहेक)	नपुग कर रकम	करको किसिम
वित्तिय समानिकरण (चालुतर्फ)	१३३-२०७५/६/२६	ब्युटिसियन तालिममा अनुगमन गरेको अनुगमन भत्ता खर्च	विभिन्न १७ पदाधिकारी र ९ कर्मचारी	३००००	४५००	अग्रिम कर
	३३३-२०७५/१०/२१	अभिमुखीकरण कार्यक्रम संचालन खर्च	पौरखी नेपाल (मु.अ.कर.मा दर्ता नभएको)	१९३८८०	७४७६	
	१३५-२०७५/६/२६	लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम	जु.के. एफ.एम प्रा.लि. (मु.अ.कर.मा दर्ता नभएको)	७४०००	५६२५	
	७७७-२०७६/३/३१			१५३२००	११६८३	
	३२०-२०७५/१०/११	सूचना प्रकाशन खर्च	जनभाव दैनिक (मु.अ.कर.मा दर्ता नभएको)	५२०००	७०२०	
	३२१-२०७५/१०/११			१०००००	१३५००	
	१६३-२०७५/७/१५			६००००	८१००	
	१८८-२०७५/८/२	कार्यक्रम/सूचना प्रसारण	यु.के. एफ.एम प्रा.लि. (मु.अ.कर.मा दर्ता नभएको)	४५०००	६०७५	
	५७०-२०७६/३/३१	न.पा.को गतिविधि प्रसारण	मु.अ.कर.मा दर्ता नभएको)	१०५०००	१४१७५	
	५३०-२०७६/२/२०	प्रजनन तथा पाठेघरको सर्कमण र स्तन क्यान्सर सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन	टार्गेट हेल्थ नेपाल(मु.अ.कर.मा दर्ता नभएको)	४९३०००	६०७९५	
६३५-२०७६/३/२०	नगर सरोकार कार्यक्रम उत्पादन तथा प्रसारण	उदयश्री मिडिया प्रा.लि. (मु.अ.कर.मा दर्ता नभएको)	२५००००	३३७५०		
७६४-२०७६/३/३१	सूचना सामाग्री प्रकाशन		१०००००	१३५००		

दफा नं.	भौ.नं., मिति र व्यहोरा						बेरुजु रकम
			प्रसारण				
	७९६-२०७६/३/३१	पुस्तकालय व्यवस्थापनको लागि विभिन्न पुस्तक खरिद	चन्द्रावती मा.वि.	३०००००	४५००		
	८२७-२०७६/३/३१	डाईभिङ्ग तालिमको अनुगमन भत्ता	विभिन्न १३ पदाधिकारी र ४ कर्मचारी	२००००	३०००		
	७४९-२०७६/३/३०	विभिन्न १३ जना पदाधिकारी एवं कर्मचारीलाई सामुदायिक विद्यालयको अनुगमन भत्ता	श्रोत व्यक्ति सुर्य बहादुर कार्की	१२००००	१८०००		
	७५०-२०७६/३/३०	विभिन्न ६ जना पदाधिकारी एवं कर्मचारीलाई अनुगमन भत्ता		६४०००	९६००		
	५४०-२०७६/२/२४	खेल मैदान तथा सपोर्टिङ्ग वाल निर्माणमा हुवानी भाडा खर्च	जनमुखी मा.वि. बसेरी उ.स.	६००००	४९२०		
	५०९-२०७६/२/१३	त्रिवेणी मेला सौचालय निर्माणमा भाडा भुक्तानी	त्रिवेणी मेला सौचालय निर्माण उ.स.	१३५०००	७०००		
	६९२-२०७६/३/२५	कृषि कार्यक्रम अन्तर्गत कागति विरुवा खरिद	कृषि कार्यक्रम उपसमिति, वडा नं. ८	५७०००	५७००		बहाल कर
	७०७-२०७६/३/२६	व्यवसायिक बगैचा स्थापनाको लागि फलफुल विरुवा हुवानी	प्रा.स. सत्यनारायण देव	३००००	३०००		
	६-२०७६/३/२६	तिम्नाही-सिस्नेरी हुँदै उत्तरवाहिनी सडक स्तरोन्नीमा भाडा खर्च	तिम्नाही-सिस्नेरी हुँदै उत्तरवाहिनी सडक स्तरोन्नी उ.स.	४०४००००	३३३६६३		
	५८३-२०७६/३/१३	२०७५ माघ देखि २०७६ असारको पदाधिकारी सुविधा खर्च	विभिन्न पदाधिकारीहरु	३०२७०००	३०२७०		सा.सु कर
	६२२-२०७६/३/१८	पारिश्रमिक भुक्तानी	विभिन्न ८ जना मनोसामाजिक कार्यकर्ताहरुको	१२३३८०	१२३४		
	७५४-२०७६/३/३१	प्रोत्साहन भत्ता खर्च	सू.प्र.अ. रोशन कार्की	५४३५१	७६०९		पारिश्रमिक कर
			जम्मा	६१४६९५			
३२.	आर्थिक सहायता : नगरपालिकाले यस वर्ष विभिन्न व्यक्तिहरुलाई औषधि उपचारबापत यस शीर्षकबाटमात्र जम्मा रु.१३,२४,०००/- आर्थिक सहायतामा खर्च गरेको छ । यस प्रकारको सहायता खर्च वित्तिय समानीकरण पुँजीगत शीर्षकबाट समेत भएको देखिन्छ । स्वीकृत कार्यक्रम अनुसार पुँजीगत प्रकृतिका काममा मात्र यस शीर्षकबाट खर्च गर्नुपर्नेमा कार्यालयले यस तर्फ विचार पुऱ्याएको देखिँदैन । न.पा.ले तयार गरेको आर्थिक सहायता वितरण सम्बन्धि कार्यविधि २०७५ मा व्यक्तिलाई बढीमा रु.५ हजार र संस्थालाई बढीमा रु.१० हजार सम्म आर्थिक सहायता दिन सकिने व्यवस्था छ । तर नगरपालिकाले १ व्यक्तिलाई बढीमा रु.५ लाख सम्म आर्थिक सहायता दिएको देखियो । यसरी न.पा.आफुले बनाएको कार्यविधि आफैले पालना गरेको देखिएन । तसर्थ कार्यविधिमा भएको व्यवस्थाको पालना गरी आर्थिक सहायता वितरण गर्न ध्यान पुऱ्याउनु पर्दछ ।						
३३.	बढी खर्च : आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार कार्यालयले स्वीकृत बजेट खर्च गर्दा गोश्वारा भौचर साथ संलग्न विल भरपाईको जोड जम्मा अनुसार हुन आउने रकम मात्र खर्च लेख्नुपर्दछ । देहायको विवरण अनुसार संलग्न विल भरपाईबाट खर्च लेख्नुपर्ने रकम भन्दा बढी खर्च लेखेको देखिँदा यसरी बढी खर्च लेखेको रकम असुल गर्नुपर्ने रु...						३१८०३०/-
	भौ.नं. र मिति	खर्चको विवरण	खर्च लेख्नुपर्ने	खर्च लेखेको	बढी खर्च (कट्टी कर घटाई)	कैफियत	
	१५२-२०७५/६/२९	सा.प. श्री हिरालाल अधिकारीलाई बैठक भत्ता	०	५९५०	५९५०	भरपाई वेगर खर्च	
	१६१-२०७५/७/१३	प्र.प्र.अ.श्री रमेश गौतमलाई २०७५/७/१५ देखि ७८ सम्मको	०	८२००	८२००	भ्रमण आदेश एवं भ्रमण विल दुवै स्वीकृत नगराई	

दफा नं.	भौ.नं., मिति र व्यहोरा					बेरुजु रकम
		कटारी-काठमाण्डौ-कटारी भ्रमण खर्च				खर्च
	६४२-२०७६/३/२२	हरिसिद्धि निर्माण सेवालाई ल्याण्डफिल साईट व्यवस्थापन बापतको रकम भुक्तानी	४६७५०३	४७२७२४	५२२९	सम्फौता भन्दा बढी भुक्तानी
	६५०-२०७६/३/२३	मनोसामाजिक संयोजक श्री गंगा कुमारी कार्कीलाई स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, काठमाण्डौमा ३ पटक तालिम लिन जाँदाको भ्रमण खर्च	३९०००	५००००	९९०००	२०७५/१९/६ देखि १९/१९ सम्म उक्त परामर्श केन्द्रबाट तालिममा बोलाएको पत्र नभएको
	७२५-२०७६/३/२८	खरिदार बचनदेव कुमारमार्फत विषयगत समितिको बैठक भत्ता खर्च	१२५६००	१३९०००	५४००	विल भरपाई भन्दा बढी खर्च
	७०३-२०७६/३/२६	सुदिप श्रेष्ठलाई नगर सभा संचालन गर्न पेशकी र खर्च भुक्तानी	२१२४९५	३७३२००	१६०७०५	विल भरपाई बेगर खर्च
	८१४-२०७६/३/३१	प्रा.स. सत्यनारायण यादव मार्फत ५० प्रतिशत अनुदानमा धानको बीउ खरिद गरी कृषकलाई वितरण	०	९०४७५	९०४७५	अनुदानबापत कृषकबाट उठेको रकम बैंक दाखिला नभएको
	८३७-२०७६/३/३१	बजार अनुगमन बापतको खर्च (योगेन्द्र राज गुरुङ्गको पे.फ.)	३५६९०	४००००	४३९०	विलभरपाई भन्दा बढी फछ्यौट
	१९-२०७६/३/२६ (प्रदेश सरकार)	बेलसोत खोला तटबन्ध निर्माण उ.स.लाई भुक्तानी	४९६९८५०	४९८०६९९	१८७६९	उ.स.लाई सम्फौता भन्दा बढी भुक्तानी
		जम्मा			३१८०३०	
३४.	<p>सूचना प्रकाशन: पत्रपत्रिकामा कार्यालयको विविध किसिमको सूचना प्रकाशन बापतको रकम भुक्तानी गर्दा सूचना प्रकाशनको बील अंकमा कम्तिमा १५ देखि २५ प्रतिशत छुट गरि विलिङ्ग गर्ने प्रणाली गोरखापत्र लगायत सबै मिडियाहरुले गर्ने गरेका छन् । यस कार्यालयले देहायको मिडिया मार्फत सूचना प्रकाशन गर्दा बील अंकमा छुट गरेको नदेखिँदा कार्यालयलाई रु.१५,०००/- थप व्ययभार पर्न गएको छ ।</p>					
	गो.भौ/मिति	मिडियाको नाम	बील अंक (मू.अ.कर बाहेक)	छुट गर्नुपर्ने रकम		
	१६३-२०७५/७/१५	जनभाव दैनिक	६००००	१५०००		
३५.	<p>कर्मचारी प्रोत्साहन भत्ता : नगरपालिकाको आन्तरिक श्रोतबाट प्राप्त हुने आयमा बढोत्तरी भएको अवस्थामा नगरपालिकाले निर्णय गरी कर्मचारीहरुको कार्य सम्पादनको सूचक बनाई सूचक पुरा भएको अवस्थामा मात्र कर्मचारीहरुलाई प्रोत्साहन भत्ता भुक्तानी गर्न सकिन्छ । यस वर्ष नगरपालिकाले सभाको निर्णयबाट कार्यालयका ८ जना कर्मचारीलाई तलबको २० प्रतिशतका दरले प्रोत्साहन भत्ता बापत रु.४,७८,९९९/- भुक्तानी दिएको छ । नगरपालिकाले आफ्नो आन्तरिक आयमा बढोत्तरी भए नभएको विषयलाई पनि मध्यनजर गरेर सूचकको आधारमा मात्र थप भत्ता खर्च गर्नुपर्दछ ।</p>					
३६.	<p>अतिरिक्त भत्ता : भौ.नं.१३९-२०७५/६/२६ गाउँ तथा नगरसभाका सदस्यले पाउँने सुविधाको सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन, २०७५ मा न्यायिक समितिका पदाधिकारीलाई बैठक भत्ता बाहेक अन्य थप सुविधा दिने व्यवस्था छैन । कार्यालयले देहायका न्यायिक समिति पदाधिकारीलाई २०७५ श्रावण देखि असोज सम्मको अतिरिक्त भत्ताबापत रु.१२९,९९५/- भुक्तानी दिएको देखियो । ऐनमा व्यवस्था नभएको उक्त भत्ता रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु...</p>					
						१२९९९५/-
	सि.नं.	दर्जा नाम, थर	भुक्तानी रकम(कट्टी कर घटाई)			
	१.	उपप्रमुख श्री भीम कुमारी राउत	१४८५०			
	२.	प्र.प्र.अ श्री रमेश गौतम	१४८५०			
	३.	वडा अध्यक्ष श्री नेत्र ब. श्रेष्ठ	१४८५०			
	४.	वडा अध्यक्ष श्री शंकर राई	१४८५०			
	५.	वकिल श्री विदुर बहादुर राउत	३५६४०			

दफा नं.	भौ.नं., मिति र व्यहोरा			बेरुजु रकम	
	६.	अभिलेख प्रशासक श्री कुशल राउत	३४१५५		
		जम्मा	१२९१९५		
३७.	विद्यालय अनुदान : भौ.नं. ७९२-२०७६/३/३१ नगर कार्यपालिका तथा नगर शिक्षा समितिको बैठकको निर्णयानुसार निम्न विद्यालयहरूलाई निम्न रकम अनुदान स्वरूप दिएकोमा उक्त अनुदानको उपयोग सम्बन्धि प्रमाण कागजात नदेखिएकोले प्रमाण पेश गर्नुपर्ने...			२०००००/-	
	सि.नं.	विद्यालयको नाम	प्रयोजन	अनुदान रकम	
	१.	श्री सरस्वती मा.वि., हर्दनी	नमुना विद्यालय अनुदान	५०००००	
	२.	श्री सरस्वती मा.वि., भोर्ले		५०००००	
	३.	श्री सरस्वती मा.वि., हर्दनी	शिक्षण सिकाई अनुदान	२०००००	
	४.	श्री सरस्वती मा.वि., हडैया		२०००००	
	५.	श्री कालिका मा.वि. रतनपुर		२०००००	
	६.	श्री दिपेन्द्र मा.वि. जोगीडाँडा		२०००००	
	७.	श्री पञ्चावती मा.वि., खसीबास		२०००००	
		जम्मा	२००००००		
३८.	पूर्वनिर्धारित क्षतिपूर्ति : सुनकोशी-बहादुरा खोला र तावा-ककरु -कालिखोला दोभानको प्रारम्भिक वातावरणीय परिक्षणको कार्य २०७५ श्रावण मसान्त सम्म सक्नेगरी कार्यालय निम्न फर्म बिच २०७५।४।१ मा सम्झौता भई सोहि दिन कार्यादेश समेत दिएको थियो । सम्झौताको बुँदा नं ९ मा आई.ई.ई प्रतिवेदन तयार गरी राष्ट्रपति चुरे संरक्षण विकास समिति, प्रादेशिक मन्त्रालय तथा अन्य जिल्ला स्थित सम्बन्धित वन कार्यालयबाट स्वीकृत गराई ठेक्का लगाउन योग्य प्रतिवेदन तोकिएको मिति भित्र पेश गर्नुपर्ने उल्लेख छ । फर्महरूले सम्झौतामा तोकिएको अवधि भित्र काम सम्पन्न नगरी २०७५।७।२८ मा मात्र सम्पन्न गरेको र म्याद थप समेत भए गरेको नदेखिँदा ढिलाई अवधि ८७ दिनको देहाय अनुसार सम्झौता अंकको दैनिक ०.०५ प्रतिशतले लाग्ने पूर्व निर्धारित क्षतिपूर्तिबापतको रकम रु.३८,४५४/-असुल हुनुपर्ने रु...			३८४५४/-	
	भौ.नं. र मिति	कामको विवरण	फर्मको नाम	सम्झौता अंक	क्षतिपूर्ति रकम
	१७८-२०७५/७/२९	सुनकोशी-बहादुरा खोला	डि डिजाइन	४४२०००	१९२२७
	१७९-२०७५/७/२९	तावा-ककरु -कालिखोला दोभान	अनन्त ई. कन्सल्टयान्ट	४४२०००	१९२२७
			जम्मा	३८४५४	
३९.	दैनिक भत्ता : गाउँ तथा नगरसभाका सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन, २०७५ मा नगरपालिकाका वडा अध्यक्ष एवं का.पा. सदस्यले दैनिक रु.१२००/- को दरलेमात्र दैनिक भत्ता पाउने व्यवस्था छ । निम्न पदाधिकारीलाई दैनिक रु.१६००/- कादरले दैनिक भत्ता भुक्तानी दिएकोले बढी भएको रकम असुल गर्नुपर्ने रु...			३८००/-	
	भौ.नं. र मिति	दर्जा नाम थर	दिन	बढी भुक्तानी रकम	
	१४-२०७५/६/१८	वडा अध्यक्ष श्री धन कुमार दनुवार	३.२५	१३००	
		का.पा.सदस्य श्री लिलाराज अधिकारी	६.२५	२५००	
		जम्मा		३८००	
४०.	लेखापरीक्षण : कार्यालयले देहायका गोश्वारा भौचरहरु लेखापरीक्षणको क्रममा पेश नगरेकोले उक्त भौचरको लेखापरीक्षण हुन नसकेको रु...			४९२७८०/-	
	ब.उ.शी.नं.	भौ.नं. र मिति	खर्चको विवरण	खर्च रकम	
	वित्तिय	६४१-२०७६/३/२२	उत्तर पुस्तिका परिक्षण तथा संपरीक्षण बापत भुक्तानी	१७९६८०	
	समानिकरण	७९९-२०७६/३/३१	बैठक भत्ता भुक्तानी	११७६००	
	चालु	८०८-२०७६/३/३१	नखुलेको	३५००	
	गरिवसंग विश्वेश्वर	७-२०७६/३/२१	नखुलेको (भुक्तानी लिने जय लक्ष्मी ट्रेडर्स र बुद्धि विलास भट्टराई)	२०००००	
		जम्मा		४९२७८०	

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																
४१.	सफ्टवेयर : भौ.नं. ४५६-२०७५/१२/२० नगरपालिकाको यस वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न एवं वडा तथा नगरका सम्पूर्ण योजनाहरूको अभिलेख, भौतिक प्रगति विवरण बनाउन जनशक्ति धेरै लाग्ने भएकोले जनशक्तिको खपत कम गराउन २०७५/११/२६ मा योजना सम्बन्धि उपयुक्त सफ्टवेयर खरिद गर्ने निर्णय गरि प्रस्तावको माध्यमबाट छनोट भएका पूर्वाञ्चल डिजीटल मिडिया टेक्नोलोजी प्रा.लि.मार्फत सफ्टवेयर संचालनमा संलग्न कर्मचारीलाई तालिम समेत गर्नेगरी रु.२,८२,५००/- मा सफ्टवेयर खरिद भएको थियो । तर लेखापरीक्षण अवधि (२०७६/११/१०) सम्म पनि उक्त सफ्टवेयर संचालनमा ल्याएको पाईएन । सफ्टवेयर खरिदको उद्देश्य अनुरूप उपयोग नभएकोले शीघ्र उपयोगमा ल्याउनु पर्दछ ।																	
४२.	निशुल्क औषधि खरिद : भौ.नं.६२३-२०७६/३/१९ कार्यालयले खरिद कारोवार गर्दा सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ एवं सम्झौतामा भएको व्यवस्थाको कार्यान्वयन गर्नुपर्दछ । यस वर्ष अस्पताल एवं स्वास्थ्य चौकीहरूबाट वितरण हुने निशुल्क औषधि खरिदको लागि दरभाउपत्रको माध्यमबाट छनोट भएका औषधि बिक्रेताहरू परिवर्तन मेडिसिन सप्लायर्सलाई ४६ आईटम र मेडिगोल्ड ईन्टरनेशनललाई ३ आईटम औषधि आपूर्तिको ठेक्का परेको थियो । परिवर्तन मेडिसिन सप्लायर्स र कार्यालय बिच मिति नखुलाई भएको सम्झौता अनुसार आपूर्तिकलाई रु.९,२६,०८७/- भुक्तानी भएको र मेडिगोल्ड ईन्टरनेशनल सम्झौता गर्न आएको देखिएन । यस सम्बन्धि थप व्यहोराहरू निम्नानुसार छन :																	
४२.१.	सम्झौता गर्न नआउने मेडिगोल्ड ईन्टरनेशनलले राखेको कृषि विकास बैंक नयाँ बानेश्वर काठमाण्डौको २०७६/१९ सम्म म्याद रहेको रु.३० हजारको बैंक ग्यारेण्टी मध्येबाट धरौटीबापत लाग्ने रु.२७,८३९/- जफत गर्नुपर्नेमा कार्यालयले यथा समयमै सो सम्बन्धि कारवाही नगरेबाट बैंक ग्यारेण्टीको म्यादसमेत समाप्त भै सकेको देखियो । तसर्थ जफत गर्नुपर्ने रकम जोखिममा पर्न गएको छ । कार्यालयले अविलम्ब आवश्यक कारवाही गरी उक्त रकम असुल गर्नुपर्ने रु...	२७८३९/-																
४२.२.	औषधि आपूर्तिक परिवर्तन मेडिसिन सप्लायर्स र कार्यालयबीच भएको सम्झौताको बुँदा नं.६ मा सम्झौता भएको मितिले कम्तीमा १८ महिना म्याद बाँकी भएको औषधि आपूर्ति गर्नुपर्ने उल्लेख छ । आपूर्ति भएको औषधि जाँचबुझ गर्न स्वास्थ्य संयोजक रामनारायण चौधरीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले जाँचबुझ गरी २०७६/३/१५मा दिएको प्रतिवेदनमा औषधि सम्बन्धमा कुनै कैफियत उल्लेख नगरी सिफारिस गरेको छ । लेखापरीक्षणको क्रममा औषधिको आयु मिति परिक्षण गर्दा आपूर्तिकबाट खरिद भएको रु.९,२६,०८७/- मूल्यको विभिन्न ४६ आईटम औषधि मध्ये रु.४,२७,१७७/- मूल्यको विभिन्न १९ आईटम औषधिको म्याद आपूर्ति मितिले १८ महिना अगावै समाप्त हुने देखियो । यसरी म्याद समाप्त हुने औषधि मध्ये १,१६,०००/- मूल्यको ४० हजार ट्याबलेट मेट्रोनिडाजोलको म्याद मे, २०२० अर्थात ९ महिना अगावै सकिने देखिन्छ । त्यसै गरी रु.२,५३,०००/- मूल्यको १,१०,००० ट्याबलेट फेरस सल्फेटको म्याद सेप्टेम्बर २०२० अर्थात ३ महिना अगावै सकिने देखियो । मेट्रोनिडाजोल पखाला लागेका विरामीलाई खुवाउनुपर्ने औषधि हो भने फेरस सल्फेट गर्भवती महिलालाई खुवाउनुपर्ने आईरन चक्की हो । यस प्रकारका संवेदनशील औषधिमा यसरी कैफियत देखिएकोमा उक्त औषधि फिर्ता गरी पुरा म्याद भएको औषधि लिनुपर्नेमा त्यसो नगरी कार्यालयले औषधि स्वीकार गरी खर्च भुक्तानी दिएको छ । यस प्रकारको खरिद कारोवार मनासिव देखिन नआएको रु...	४२७१७७/-																
४३.	तारजाली खरिद : भौ.नं. ६४५-२०७६/३/२३ गत वर्ष वडा नं.३,५,११ र १२ ले खरिद गरेको तारजाली बापतको रकम मध्ये गत वर्ष कम भुक्तानी भई दिन बाँकी रहको रकम वडाको सिफारिसको आधारमा भुक्तानी दिएको भनी रु.९२,७५९/- खर्च लेखेको देखियो । खर्चको गोश्वार भौचर साथ संलग्न खरिद बिल, जिन्सी दाखिला एवं गत वर्ष खर्च लेखेको रकम भिडान गर्दा निम्नानुसार रु.१८,४५९/- मात्र भुक्तानी दिनुपर्नेमा बढी भुक्तानी दिएकोले असुल गर्नुपर्ने रु...	७४३००/-																
	<table border="1"> <thead> <tr> <th>वडा नं.</th> <th>दिनुपर्ने रकम</th> <th>दिएको रकम</th> <th>दिन बाँकी रकम</th> </tr> </thead> <tbody> <tr> <td>३</td> <td>२००१७२</td> <td>१८८२०२</td> <td>११९७०</td> </tr> <tr> <td>५</td> <td>१०००८६</td> <td>९३६०५</td> <td>६४८१</td> </tr> <tr> <td>११</td> <td>२६६०१३</td> <td>२६६०१३</td> <td>०</td> </tr> </tbody> </table>	वडा नं.	दिनुपर्ने रकम	दिएको रकम	दिन बाँकी रकम	३	२००१७२	१८८२०२	११९७०	५	१०००८६	९३६०५	६४८१	११	२६६०१३	२६६०१३	०	
वडा नं.	दिनुपर्ने रकम	दिएको रकम	दिन बाँकी रकम															
३	२००१७२	१८८२०२	११९७०															
५	१०००८६	९३६०५	६४८१															
११	२६६०१३	२६६०१३	०															

दफा नं.	भौ.नं., मिति र व्यहोरा				बेरुजु रकम
	१२	०	०	०	
	जम्मा	५६६२७	५४७८२०	१८४५१	
४४.	विरुवा खरिद र ढुवानी : भौ.नं. ६९२-२०७६/३/२५ कार्यालयले फलफूलका विरुवा खरिद गर्दा नेपाल सरकारले तोकिएको सरकारी बागवानी फर्मबाट खरिद गर्नुपर्दछ । कार्यालयले कृषि कार्यक्रम उप समिति वडा नं. ८ मार्फत कार्यक्रम संचालन गर्दा सप्त गण्डकी एग्रीटेक प्रा.लि.बाट ४ हजार गोटा कागतीको विरुवा प्रति गोटा रु.१८० का दरले रु.७,२०,०००/- मा विना प्रतिस्पर्धा खरिद गरी खर्च लेखेको देखियो । संलग्न विरुवा ढुवानी विवरण अनुसार ताप्ली माई यातायात प्रा.लि.को ग.१.ज ५७६३ नम्बरको गाडीबाट ढुवानी गरी रु.५७ हजार ढुवानी खर्च लेखेकोमा विरुवा ढुवानी संलग्न फोटोमा ग.२.च ८५०७ नम्बरको गाडीबाट विरुवा ढुवानी गरेको देखिन्छ । यसरी प्रा.लि.को चलानी बिलमा उल्लेखित ढुवानी गाडी र फोटोमा देखाएको गाडीमा भिन्नता देखिदा ढुवानी कार्य र देखाएको खर्चमा विश्वसनीयता समेत देखिन आएन ।				
४५.	गोठ सुधार कार्यक्रम : भौ.नं. ७६०-२०७६/३/३१ कार्यालयले कार्यक्रमको खर्च भुक्तानी गर्दा कार्यक्रम संचालन गरी खर्चका बिल भरपाई, कार्य सम्पन्न प्रतिवेदन आदि प्रमाणहरु संलग्न गरेर मात्र गर्नुपर्दछ । वडा नं.१३ का १५ घरधुरी कृषकलाई गोठ सुधार कार्यक्रमको लागि प्रति कृषक रु.१० हजारका दरले रु.१,५०,०००/- नगद बुझाएको भरपाई संलग्न गरी खर्च लेखेको देखियो । कृषकहरुको गोठ सुधार सम्बन्धि सामाग्री खरिद, काम सम्पन्न गरेको प्रतिवेदन, काम गरेको फोटो आदि संलग्न गरेर खर्च लेख्नुपर्नेमा केवल नगद बुझाएको भरपाईमात्र संलग्न गरी खर्च लेखेकोले सोको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रु...				१५००००/-
४६.	बाँकी रकम : कार्यालयले प्राप्त बजेट खर्च गरी वर्षान्तमा बाँकी रहेको रकम संचित कोष फिर्ता गर्नु पर्दछ । प्रदेश संसदीय विकास कोषतर्फ प्राप्त बजेट रु.१,५३,००,०००/- मध्ये खर्च गरी वर्षान्तमा बाँकी रहेको रु.२,४६,६८९/- प्रदेश संचित कोष फिर्ता गर्नुपर्नेमा स्थानीय संचित कोषमै रहेकोले प्रदेश संचित कोष फिर्ता गर्नुपर्ने रु...				२४६६८९/-
	विषयगत कार्यक्रमतर्फ				
	शिक्षा				
४७.	विद्यालयगत निकास रजिष्टर : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ४५ मा अधिकार प्राप्त अधिकारीले आय व्यय ठीक र विश्वसनीय रहेको तथा दोहोरो हुने गरी भुक्तानी भएको छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख छ । कार्यालयले तोकिएको ढाँचामा विभिन्न विद्यालयलाई निकास दिएको रकमको स्पष्ट विवरण खुल्ने गरी अभिलेख राख्नु पर्नेमा यथार्थ विवरण खुल्ने गरी विद्यालयगत निकास अभिलेख राखेको छैन । जसबाट विद्यालयलाई वास्तविक रुपमा निकास दिनु पर्ने र भुक्तानी दिएको रकम बारे यथार्थ विवरण प्राप्त गर्न कठिन हुने भएकाले विद्यालयगत निकास रजिष्टर खाता अद्यावधिक गरी राख्नु पर्दछ ।				
४८.	शिक्षक तलब भत्ता : कार्यक्रम कार्यान्वयन पुस्तिका २०७५।७६ को क्रियाकलाप नं.१.३.३.१ मा स्थानीय तहले कार्यरत शिक्षकको तलब भत्ता सम्बन्धी एकीन विवरण शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त गरी सोही अनुसारको दरवन्दीमा, शिक्षक अनुदानकोटा(राहत)मा र प्राविधिक धारतर्फका अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकहरुको लागि विद्यालयबाट प्राप्त माग फारम रुजु गरी निकास दिनुपर्ने व्यवस्था छ । नगरपालिकाले सम्बन्धित विद्यालयमा स्वीकृत दरबन्दि भित्र रही नियमित हाजिर भएका, शिक्षक किताबखानाबाट वार्षिक तलबी प्रतिवेदन पारित गरेका शिक्षकहरुलाई मात्र तलब भत्ता निकास दिनु पर्दछ । यस वर्ष कुनै पनि शिक्षकको वार्षिक तलबी प्रतिवेदन पारित गराएको छैन । कार्यालयले दोस्रो चौमासिक तलब भत्ता निकास गर्दा मा.वि.मयंखुका नि.मा.शि.द्वितीय श्री श्याम सुन्दर यादवलाई निजको अवकास अवधि २०७५।११।२१ सम्मको रु.१४७२८३- तलब भत्ता निकास हुनुपर्नेमा पुरै अवधि (मंसिर देखि फागुन) रु.१५९२२४।- निकास भएकोले बढी निकास रु.११९४१।- असुल हुनुपर्ने रु...				११९४१/-
४९.	छात्रवृत्ति तथा पाठ्यपुस्तक वितरण : कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार छात्रवृत्ति तथा पाठ्यपुस्तक				

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																																	
	दोहोरो नपने गरी वितरण गर्ने व्यवस्थाका लागि कार्यालयले अनुगमन गर्नुपर्दछ । कार्यालयले यस आ.ब.मा छात्रवृत्ति बापत रु.२५३४२००।- र निशुल्क पाठ्यपुस्तक बापत रु.३६८०७६।- गरी ८१ विद्यालयहरूलाई रु.६२१४९६६।- निकासी दिएको छ । तर उक्त निकासी रकम तोकिएको प्रक्रिया अनुसार वितरण भए नभएको तथा दोहोरो परे नपरेको सम्बन्धमा कार्यालयले अनुगमन गरेको छैन । जसबाट सो रकमको सही उपयोग सम्बन्धमा सुनिश्चित हुने आधार देखिएन । त्यसैले कार्यालयबाट निकासी हुने रकम दोहोरो नहुने तथा तोकिए बमोजिम वितरण गर्ने व्यवस्थाका लागि निरन्तर अनुगमन मूल्यांकन हुनुपर्दछ ।																																		
५०.	सामाजिक परिक्षण र वित्तीय लेखा परिक्षण :- विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन पुस्तिका २०७५।७६ बमोजिम यस गाउँपालिका अन्तर्गतका १९ माध्यमिक विद्यालय र ६२ आधारभुत विद्यालयलाई सार्वजनिक परीक्षण तथा लेखापरीक्षण बापत रु.९०५०००।- अनुदान दिएकोमा सामुदायिक विद्यालयले लेखापरीक्षण गराई पारदर्शिता जवादेहिताको सुनिश्चितताका साथ दोस्रो चौमासिक निकाशा दिँदा सम्म सामाजिक परिक्षण प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था भएकोमा लेखापरीक्षण अवधिसम्म आर्थिक तथा सामाजिक लेखापरीक्षण प्रतिवेदन लिएको देखिएन ।																																		
५१.	छात्रवृत्ति रकम : कार्यालयले अन्तर्गतका ८१ विद्यालयहरूलाई छात्रा छात्रवृत्ति कक्षा (१-८) र दलित छात्रा छात्रवृत्ति कक्षा (१-१०) को लागि रु.२५३४२००।- निकासी दिएको पाइयो । कार्यालयले विद्यार्थी संख्या एकिन गरी निकासी दिनुपर्नेमा २०७५ को IEMIS मा रेकर्ड भएका १-१० कक्षाका दलित छात्रवृत्ति पाउने विद्यार्थी संख्यामा १-८ कक्षाका छात्रा छात्रवृत्ति प्राप्त दलित छात्राहरूको संख्या नघटाई रकम निकासी दिएको देखिन्छ । विद्युतिय तथ्यांक अनुसार १-८ कक्षाको छात्रालाई रु.१७८७६००।-, १-८ कक्षाको दलित छात्रालाई रु.३१४०००।- र ९-१० कक्षाको दलित छात्र तथा छात्रालाई रु.९९५००।- गरी जम्मा रु.२२०११००।- छात्रवृत्ति रकम निकासी हुनुपर्नेमा रु.२५३४२००।- निकासी भएकोले बढी निकासी भएको रु.३३३१००।- असुल गरी दाखिला हुनुपर्ने रु...	३३३१००/-																																	
५२.	बढी निकासी : कार्यालयले अन्तर्गतका ८१ विद्यालयलाई शिक्षण सिकाई सामाग्री तथा बुक कर्नर व्यवस्थापनको लागि रु.२१२४७५०।- निकासी दिएको पाइयो । कार्यालयले विद्यार्थी संख्या एकिन गरेर मात्र निकासी दिनुपर्नेमा निम्नानुसार विद्यार्थी संख्या भन्दा बढी हुनेगरी निकासी दिएको देखिएकोले बढी निकासी भएको रकम असुल हुनुपर्ने रु...	५६६५०/-																																	
	<table border="1"> <thead> <tr> <th>कक्षा</th> <th>संख्या</th> <th>दर</th> <th>जम्मा</th> <th>निकासी हुनुपर्ने रकम</th> <th>निकासी भएको रकम</th> <th>बढी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१-५</td> <td>५३८४</td> <td>१५०</td> <td>८०७६००</td> <td rowspan="4">२०६८१००</td> <td rowspan="4">२१२४७५०</td> <td rowspan="4">५६६५०</td> </tr> <tr> <td>६-८</td> <td>३१४४</td> <td>२००</td> <td>६२८८००</td> </tr> <tr> <td>९-१०</td> <td>१९६६</td> <td>२००</td> <td>३९३२००</td> </tr> <tr> <td>११-१२</td> <td>९५४</td> <td>२५०</td> <td>२३८५००</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>२०६८१००</td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	कक्षा	संख्या	दर	जम्मा	निकासी हुनुपर्ने रकम	निकासी भएको रकम	बढी रकम	१-५	५३८४	१५०	८०७६००	२०६८१००	२१२४७५०	५६६५०	६-८	३१४४	२००	६२८८००	९-१०	१९६६	२००	३९३२००	११-१२	९५४	२५०	२३८५००	जम्मा			२०६८१००				
कक्षा	संख्या	दर	जम्मा	निकासी हुनुपर्ने रकम	निकासी भएको रकम	बढी रकम																													
१-५	५३८४	१५०	८०७६००	२०६८१००	२१२४७५०	५६६५०																													
६-८	३१४४	२००	६२८८००																																
९-१०	१९६६	२००	३९३२००																																
११-१२	९५४	२५०	२३८५००																																
जम्मा			२०६८१००																																
५३.	कार्य सम्पन्न प्रमाण : आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार कार्यालयले स्वीकृत बजेट खर्च गर्दा बील भरपाई सहितको श्रेस्ता राख्नु पर्दछ । नगरपालिकाले निम्न विद्यालयहरूलाई देहाय अनुसारको कार्यको लागि रकम निकासी गरेकोमा कार्यसम्पन्न गरी सोको विल भरपाई तथा प्रगति विवरण पेश भएको पाइएन । यसरी दिइएको अनुदानबाट समयमै कार्यसम्पन्न नगर्दा कार्यक्रमको लक्ष्य अनुरूप प्रगति नहुने र विद्यालयको गुणस्तरमा समेत ह्रास आउने हुनाले यथाशिघ्र कार्यसम्पन्न गरी सोको प्रमाण पेश हुनुपर्ने रु...	११००००००/-																																	
	<table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>कार्यक्रम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>मा.वि.कालिखोला त्रिवेणी</td> <td>भुकम्पिय सुरक्षा कार्यक्रम</td> <td>१५०००००</td> </tr> <tr> <td>पञ्चवती मा.वि.खसीवास</td> <td>"</td> <td>१५०००००</td> </tr> <tr> <td>जनशक्ति प्रा.वि.तिनतले</td> <td>"</td> <td>१५०००००</td> </tr> <tr> <td>सरस्वती मा.वि.हर्दानी</td> <td>कम्प्युटर ल्याव</td> <td>६५००००</td> </tr> <tr> <td>जनमुखी मा.वि.बसेनी हर्दानी</td> <td>"</td> <td>६५००००</td> </tr> <tr> <td>देवी मा.वि.भुल्के कटारी</td> <td>"</td> <td>६५००००</td> </tr> </tbody> </table>	विद्यालयको नाम	कार्यक्रम	रकम	मा.वि.कालिखोला त्रिवेणी	भुकम्पिय सुरक्षा कार्यक्रम	१५०००००	पञ्चवती मा.वि.खसीवास	"	१५०००००	जनशक्ति प्रा.वि.तिनतले	"	१५०००००	सरस्वती मा.वि.हर्दानी	कम्प्युटर ल्याव	६५००००	जनमुखी मा.वि.बसेनी हर्दानी	"	६५००००	देवी मा.वि.भुल्के कटारी	"	६५००००													
विद्यालयको नाम	कार्यक्रम	रकम																																	
मा.वि.कालिखोला त्रिवेणी	भुकम्पिय सुरक्षा कार्यक्रम	१५०००००																																	
पञ्चवती मा.वि.खसीवास	"	१५०००००																																	
जनशक्ति प्रा.वि.तिनतले	"	१५०००००																																	
सरस्वती मा.वि.हर्दानी	कम्प्युटर ल्याव	६५००००																																	
जनमुखी मा.वि.बसेनी हर्दानी	"	६५००००																																	
देवी मा.वि.भुल्के कटारी	"	६५००००																																	

दफा नं.	भौ.नं., मिति र व्यहोरा			बेरुजु रकम
	सरस्वती मा.वि. भोर्ल कटारी	पुस्तकालय	६५००००	
	मा.वि.कालिखोला त्रिवेणी	"	६५००००	
	पञ्चवती मा.वि.खसीवास त्रिवेणी	"	६५००००	
	मा.वि.पटना भन्ज्याङ्ग सिरिसे	"	६५००००	
	जनता उ.मा.वि.गुराँसे त्रिवेणी	विज्ञान प्रयोगशाला	६५००००	
	सरस्वती मा.वि.हडैया कटारी	"	६५००००	
	मा.वि.मरुवा कटारी	"	६५००००	
	जम्मा		११००००००	
५४.	<p>शिक्षण सिकाई सहयोग अनुदान : कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५।७६ बमोजिम संचालनमा रहेको विद्यालयहरूमध्ये कुनै पनि दरबन्दी तथा राहत अनुदान कोटा प्राप्त नगरेका विद्यालयले माध्यामिक तह (९-१०) मा गणित, विज्ञान र अंग्रेजी शिक्षक मध्येबाट १ जना शिक्षक व्यवस्थापन गरी सो को प्रमाण पेश गरेमा त्यस्ता विद्यालयलाई मात्र अनुदान दिइने व्यवस्था छ। शिक्षण सिकाई सहयोग अनुदान शिर्षकमा देहायका विद्यालयलाई रकम निकास भएकामा शिक्षक व्यवस्था भएको प्रमाण नदेखिएकोले उक्त प्रमाण पेश हुनुपर्ने र...</p>			४०२२०००/-
	भौ.नं. र मिति	विद्यालयको नाम	रकम	
	२८०-२०७६/३/३१	सरस्वती मा.वि.हर्दनी	५९००००	
		जनप्रेमी नि.मा.वि.सिरिसे	१२८०००	
		सरस्वती मा.वि.हडैया कटारी	५९००००	
		सरस्वती मा.वि.भोर्ल कटारी	१४४०००	
		मा.वि.कालिखोला त्रिवेणी	१४४०००	
		कालिका मा.वि.रतनपुर रिस्कू	५९००००	
		वीरेन्द्र प्रा.वि.भन्टावारी सिरिसे	१२८०००	
		दिपेन्द्र मा.वि.जोगिडाँडा रिस्कू	५९००००	
		नि.मा.वि.बबला माडफाडटोल सिरिसे	१२८०००	
		मा.वि.लिम्पाटार	१४४०००	
		पञ्चवती मा.वि.खसीवास त्रिवेणी	५९००००	
		कालिका नि.मा.वि.बकपति रिस्कू	१२८०००	
		नि.मा.वि.सिरिसे आहाले	१२८०००	
		देवि मा.वि.भुल्के कटारी	१४४०००	
		जनता नि.मा.वि.थलिया लिम्पाटार	१२८०००	
	शंख्वेल नि.मा.वि.चिप्टार सोरुङ्ग	१२८०००		
	जम्मा		४०२२०००	
५५.	<p>वित्तीय प्रतिवेदन: सामुदायिक सिकाई केन्द्र संचालन गर्न नगरपालिकाबाट निम्न सिकाई केन्द्रहरूलाई अनुदान रकम वितरण भएकोमा उक्त सिकाई केन्द्रहरूले आफ्नो लेखापरीक्षण गराई प्रतिवेदन नगरपालिकामा पेश गरेको देखिएन। समयमै लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन पेश हुनुपर्ने र...</p>			१००००००/-
	भौ.नं। मिति	सिकाई केन्द्रको नाम	अनुदान रकम	
	२३१-२०७६/३/३१	परिवर्तन सामुदायिक अध्ययन केन्द्र	२०००००	
		सामुदायिक अध्ययन केन्द्र	२०००००	
		मयंखु सामुदायिक अध्ययन केन्द्र	२०००००	
		सिरिसे सामुदायिक अध्ययन केन्द्र	२०००००	
		नमुना सामुदायिक अध्ययन केन्द्र	२०००००	
	जम्मा		१००००००	
५६.	<p>आनुपातिक कट्टी : सर्वाजनिक खरिद नियमावली, २०६४ को नियम ९७(४) मा उपभोक्ता समितिले</p>			३६१४७२/-

दफा नं.	भौ.नं., मिति र व्यहोरा								बेरुजु रकम
	गर्नुपर्ने योगदान भन्दा कम काम सम्पन्न भई रनिङ्ग विल र मूल्यांकन प्रतिवेदन प्राप्त भएकोमा सोही अनुरूप स्थानीय निकायबाट व्यहोरिने रकमलाई पनि सोही अनुपातमा कम गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्न उपभोक्ता समितिहरूसंग भएको कार्यमा लागत अनुमान अनुसार गर्नुपर्ने योगदान भन्दा घटी योगदान गरेको अवस्थामा पनि कार्यालयले दिने अनुदानमा आनुपातिक कट्टी नगरी बढी खर्च लेखेकोले यसरी बढी खर्च लेखेको रकम असुल हुनुपर्ने रु...								
	भौ.नं.र मिति	कार्यक्रम/योजना	बजेट	श्रमदान समेत लागत अनुमान	कार्यसम्पन्न	भुक्तानी खर्च रकम	बढी खर्च	कैफियत	
	२७६-२०७६/३/३१	क्रमागत ४ कोठे भवन निर्माण मा.वि.मरुवा	३६०००००	५०४४२२४	५०३४९६३	३६०००००	६६०९	गत र यस आ.ब.मा १८/१८ लाख भुक्तानी	
	२७५-२०७६/३/३१	क्रमागत ४ कोठे भवन निर्माण जनमुखी मा.वि.बसेरी	३६०००००	५०४४९८४	५०३४९६३	३६०००००	७१५१	"	
	४-२०७६/३/३१	२ कोठे नयाँ कक्षा कोठा सहितको फर्निचर निर्माण वेलस्रोत आ.वि.	१६०००००	२०२८९३०	१८८१९५४	१६०००००	११५९०४	लागत अनुमानमा Brick works in 1:6 cement sand mortar आइटमको रकम जोडजम्मा छुट भएको	
	५-२०७६/३/३१	२ कोठे नयाँ कक्षा कोठा सहितको फर्निचर निर्माण रुचैरानी आ.वि.	१६०००००	२०२८९३०	१८८१९५४	१६०००००	११५९०४	"	
	७-२०७६/३/३१	२ कोठे नयाँ कक्षा कोठा सहितको फर्निचर निर्माण आ.वि.सिरिसे	१६०००००	२०२८९३०	१८८१९५४	१६०००००	११५९०४	"	
	जम्मा						३६१४७२		
५७.	बढी भुक्तानी : भौ.नं.६०-२०७५।८।११ र २७७-२०७६।३।३१ श्री जनता मा.वि.गुराँसेको ४ कोठे भवन निर्माणको लागि रु.३६०००००।- विनियोजन भएकोमा रु.५०४४२२४।३३ को लागत अनुमान तयार गरी गत आ.ब.०७४।७५ मा भएको निर्माण कार्यको रु.१८२५२९३।३० को प्राविधिक मूल्यांकनको आधारमा जिल्ला शिक्षा समन्वय इकाई, उदयपुरबाट रु.१८०००००।- भुक्तानी भएको देखिन्छ । उक्त क्रमागत भवन निर्माण कार्य यस आ.ब.०७५।७६ मा सम्पन्न गरी रु.५०३४९६३।३६ को सम्पन्न प्रतिवेदन समेत पेश भएको छ । कार्यसम्पन्न प्रतिवेदन, नापी किताब र जारी विलमा अघिल्लो आ.ब.मा भएको कार्य परिमाण रु.१८२५२९३।३० लाई जिम्मेवारी सार्दा रु.५५८५३९।४४ बढी जिम्मेवारी सारी तेस्रो र अन्तिम विल तयार गरेको छ । तसर्थ उक्त विद्यालय भवनको नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा उक्त बढी जिम्मेवारी सारेको परिमाण घटाउँदा वास्तविक कार्य रु.४४७६४२३।९२ हुने र सो कार्यको आनुपातिक कट्टी गर्दा रु.३१९४७६।- भुक्तानी हुनुपर्ने देखिन्छ । अघिल्लो आ.ब.मा भएको भुक्तानी रु.१८०००००।- र यस आ.ब.मा भएको भुक्तानी रु.१८०००००।- गरी विद्यालयलाई जम्मा रु.३६०००००।- भुक्तानी भएकोले बढी भुक्तानी भएको रु.४०५२३२।- असुल गरी दाखिला हुनुपर्ने रु...								४०५२३२/-
५८.	विद्यालय भौतिक निर्माण सुधार: कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५।०७६ बमोजिम भौतिक निर्माण कार्यको कार्यसम्पन्न प्रतिवेदन तथा नापी किताब कार्यालयले लिनुपर्ने उल्लेख छ । नमुना विद्यालय सुधार बहुवर्षिय गुरुयोजना २०७५ अनुसार श्री त्रिवेणी मा.वि., कटारीलाई नमुना विद्यालय छनौट गरी स्वीकृत गुरुयोजनाको परिधि भित्र रहि न्यूनतम पूर्वाधारहरुको प्राथमिकता गरी भवन निर्माण, आइ.सि.टि ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापन तथा थप शिक्षक व्यवस्थापनका क्षेत्रमा रकम उपयोग गर्न रु.१५०००००।- निकास दिइएको देखियो । तसर्थ विद्यालयले प्राप्त रकमबाट निर्धारण गरिएको क्षेत्रको यथासमयमा कार्यसम्पन्न गरी सोको भौतिक तथा वित्तीय प्रगति देखिने प्रमाणित कार्यसम्पन्न प्रतिवेदन, नापी किताब पेश गरी रकम फरफारक गर्नुपर्ने रु...								१५०००००।-
	साना सिँचाई :								

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम												
५९.	सोधभर्ना : यस आ.व.२०७५।७६ मा साना सिंचाई कार्यक्रमतर्फ यसवर्ष रु.१११२५१५६।- बजेट खर्च भएकोमा सो खर्चको द्विपक्षीय सम्झौता अनुसार आनुपातिक रूपमा स्वीस विकासवाट रु.६११८८३५।- र नेपाल सरकारवाट रु.५००६३२१।- खर्च व्यहोर्नुपर्ने देखिन्छ । यस आ.व.मा स्वीस विकास सहयोगवाट रु.६०००००।- मात्र बजेट निकास भएकाले उक्त बजेट भन्दा रु.११८८३५।- बढी खर्च भई नेपाल सरकारलाई व्ययभार परेकोले सो रकम स्वीस विकासवाट सोधभर्ना लिई संचितकोष दाखिला हुनुपर्ने रु...	११८८३५/-												
	स्वास्थ्य सेवातर्फ													
६०.	तलवी प्रतिवेदन : निजामती सेवा ऐन, २०४९ को दफा ७४२ मा जिल्ला स्थित सरकारी कार्यालयको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयवाट तलवी प्रतिवेदन पास गराई मात्र तलब खुवाउनु पर्ने उल्लेख भएकोमा कार्यालयले स्वास्थ्य सेवाका कर्मचारीहरुको आ.व.२०७५।७६ को लागि तलवी प्रतिवेदन पास नगराई तलब भत्ता खर्च लेखेको पाइएकोले कर्मचारीहरुको ग्रेड रकम एकिन गर्न सकिएन । नियममा व्यवस्था भए बमोजिमको कार्य गर्न कार्यालयको ध्यान जानुपर्दछ ।													
६१.	भुक्तानी दिन बाँकीको कच्चावारी : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ४०(७) मा चालु वर्षको बजेटले नखामेको खर्च व्यहोर्नु पर्ने भएमा भुक्तानी दिन बाँकीको कच्चावारीमा चढाई प्रमाणित गरी राख्नुपर्ने व्यवस्था छ । यस कार्यालयले आ.व.०७४।७५ को निम्नानुसारको शीर्षकको भुक्तानी दिन बाँकीको कच्चावारी म.ले.प.फा.नं.१८ मा नराखी यस आर्थिक वर्षमा खर्च लेखेकोले उक्त रकम नियमित हुनु पर्ने रु...	२४५४१९०/-												
	<table border="1"> <thead> <tr> <th>भौ.नं.र मिति</th> <th>विवरण</th> <th>खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>१-२०७५/६/४</td> <td>स्वास्थ्यतर्फका ४० जना कर्मचारीहरुको आ.व. २०७४।७५ को २०७५ जेठ र आषाढ महिनाको तलब भत्ता भुक्तानी</td> <td>२३९९५२२</td> </tr> <tr> <td>१२-२०७५/६/११</td> <td>कटारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुको रात्रिकालिन तथा विदामा काम गरे बापतको भत्ता भुक्तानी</td> <td>१३४६६८</td> </tr> <tr> <td colspan="2" style="text-align: center;">जम्मा</td> <td>२४५४१९०</td> </tr> </tbody> </table>	भौ.नं.र मिति	विवरण	खर्च रकम	१-२०७५/६/४	स्वास्थ्यतर्फका ४० जना कर्मचारीहरुको आ.व. २०७४।७५ को २०७५ जेठ र आषाढ महिनाको तलब भत्ता भुक्तानी	२३९९५२२	१२-२०७५/६/११	कटारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुको रात्रिकालिन तथा विदामा काम गरे बापतको भत्ता भुक्तानी	१३४६६८	जम्मा		२४५४१९०	
भौ.नं.र मिति	विवरण	खर्च रकम												
१-२०७५/६/४	स्वास्थ्यतर्फका ४० जना कर्मचारीहरुको आ.व. २०७४।७५ को २०७५ जेठ र आषाढ महिनाको तलब भत्ता भुक्तानी	२३९९५२२												
१२-२०७५/६/११	कटारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरुको रात्रिकालिन तथा विदामा काम गरे बापतको भत्ता भुक्तानी	१३४६६८												
जम्मा		२४५४१९०												
६२.	बढी भुक्तानी : भौ.नं.२२-२०७५।६।१५ स्वास्थ्य संस्थामा कार्यरत २४ घण्टे प्रसुती सेवा संचालनका १० जना करार कर्मचारीहरुको श्रावण महिनाको पारिश्रमिक भुक्तानी गर्दा तलब शीर्षकवाट रु.१८०००।- र अन्य भत्तावाट रु.४४८००।- गरी जम्मा रु.२२४८००।- खर्च लेख्नुपर्नेमा रु.२७४८००।- खर्च लेखेको पाइएकोले बढी खर्च लेखेको रु.५००००।- असुल हुनुपर्ने रु...	५००००/-												
६२.१.	उपरोक्त अनुसारको पारिश्रमिक भुक्तानी गर्दा अ.न.मी दिपा चौधरी र निता बस्नेतलाई अन्य भत्तामा क्रमशः रु.३६०००।- र ८८००।- भुक्तानी भएको छ । करार कर्मचारीले शुरु स्केल बाहेक अन्य भत्ता पाउने आधार प्रष्ट नगरी खर्च लेखेको उक्त रकम असुल हुनुपर्ने रु...	४४८००/-												
६३.	दोहोरो भुक्तानी : भौ.नं.१९८-२०७६।१।२६ कृषि शाखाका कर्मचारी प्रा.स.सत्य नारायण यादव र बाबु साहेव साहलाई पोषाक भत्ता रु.१००००।- का दरले २ जनाको रु.२००००।- भुक्तानी दिईसकेको अवस्थामा पुनः निज कर्मचारीहरुलाई भौ.नं.२२५-२०७६।३।१२ वाट जेठ र आषाढको पारिश्रमिक भुक्तानी गर्दा पोषाक भत्ता भुक्तानी गरेको पाइएकोले दोहोरो भुक्तानी भएको पोषाक भत्ता रु.२००००।- असुल गरी दाखिला हुनुपर्ने रु...	२००००/-												
६४.	कार्यक्रम संचालन : भौ.नं.४१-२०७५।६।२६ किशोर किशोरी कार्यक्रम अन्तर्गत महिनावारी स्वास्थ्य व्यवस्थापनको लागि स्कूलमा स्यानिटरी प्याड वितरण कार्यक्रमको लागि कार्यालयले वि.एस.सिलाई कटाई केन्द्र, सुनसरीसंग रु.२५०००।- मा खरिद गरेको ४१६ थान सेफ्टी प्याड कार्यक्रम संचालन गरी स्कूलका किशोर किशोरीलाई वितरण गर्नुपर्नेमा कार्यक्रम संचालन नगरी लेखापरीक्षण अवधिसम्म पनि स्टोरमा मौज्जात नै राखेको पाइयो । कार्यक्रमले लिएको लक्ष्य अनुसारको कार्य गर्न कार्यालयको ध्यान जानु पर्दछ । उक्त खरिद स्यानिटरी प्याड कार्यक्रम संचालन गरी वितरणको प्रमाण पेश हुनुपर्ने रु...	२५०००/-												
६५.	खर्चको पुष्ट्याई, प्रमाण : आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३६ अनुसार कार्यालयले स्वीकृत बजेट खर्च गर्दा खर्चको पुष्ट्याई तथा बिल भरपाई संलग्न गरेर मात्र खर्च लेख्नु पर्दछ । कार्यालयले अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई देहाय बमोजिमको कार्यक्रमको लागि खर्च लेखेकोमा सो													

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम																												
	बमोजिमको विल भरपाई पेश नभएकोले नपुग विलभरपाई पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...							१२७०६०७/-																												
	भौ.नं. र मिति	संस्थाको नाम	कार्यक्रम	खर्च रकम	भरपाई पेश	नपुग भरपाई	कैफियत																													
	१२७-२०७५/११/५	कटारी अस्पताल	अस्पताल सेवा सुदृढिकरण	३९७६०८	३६३५४८	३४०६०																														
	१२८-२०७५/११/५																																			
	२५०-२०७६/३/२५	"	"	९२३५०२	४४०९५५	४८२५४७																														
	२४४-२०७६/३/२३	पे.फ.स्वास्थ्य चौकी त्रिवेणी	आमा सुरक्षा कार्यक्रम	५००००	४०८००	९२००																														
	७१-२०७५/९/१	पे.फ.खेम कुमारी पन्त (कटारी अस्पताल)	आमा सुरक्षा कार्यक्रम	३८३४००	२३८६००	१४४८००	श्रावण, भाद्र र असोजमा प्रसूति हुनेको यातायात तथा उत्प्रेरण भत्ता खर्च मागदवी गरेकोमा भाद्र र असोजको प्रसूति हुनेहरुको अनुसुची फाराम सहितको विवरण पेश नभएको।																													
	२९४-२०७६/३/३१	"	"	६०००००	-	६०००००	१२७ जना प्रसूति भएको भनि खर्च दावी गरेकोमा पुष्ट्याई हुने अनुसुची फाराम सहितको विवरण पेश नभएको।																													
	जम्मा					१२७०६०७																														
६६.	<p>पारिश्रमिक कर : आयकर ऐन, २०५८ को दफा ८७ बमोजिम पारिश्रमिक भुक्तानी गर्दा तोके बमोजिम १० देखि ३० प्रतिशत सम्म कर कट्टा गर्नुपर्ने व्यवस्था छ। अस्पतालतर्फ निम्नानुसारका कर्मचारीलाई पारिश्रमिक भुक्तानी गर्दा पूर्ण रुपमा कर हिसाब गरी कर कट्टा तथा दाखिला गरेको पाइएन। तसर्थ निम्नानुसारको नपुग कर रु.२८१७५/- असुल गरी संघीय संचित कोष दाखिला गर्नुपर्ने रु...</p> <table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>पद</th> <th>नाम धर</th> <th>खुद आय</th> <th>कर छुट</th> <th>कर योग्य आय</th> <th>लाग्ने कर (१० र २० प्रतिशत)</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>मे.अ.</td> <td>डा.कात्यायनी पाण्डे</td> <td>५७३०२६</td> <td>४०००००</td> <td>१७३०२६</td> <td>२४६०५</td> </tr> <tr> <td>२</td> <td>मे.सु.</td> <td>डा.पवन कुमार साह</td> <td>४३५६९८</td> <td>४०००००</td> <td>३५६९८</td> <td>३५७०</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td></td> <td></td> <td></td> <td>२८१७५</td> </tr> </tbody> </table>							सि.नं	पद	नाम धर	खुद आय	कर छुट	कर योग्य आय	लाग्ने कर (१० र २० प्रतिशत)	१	मे.अ.	डा.कात्यायनी पाण्डे	५७३०२६	४०००००	१७३०२६	२४६०५	२	मे.सु.	डा.पवन कुमार साह	४३५६९८	४०००००	३५६९८	३५७०	जम्मा						२८१७५	२८१७५/-
सि.नं	पद	नाम धर	खुद आय	कर छुट	कर योग्य आय	लाग्ने कर (१० र २० प्रतिशत)																														
१	मे.अ.	डा.कात्यायनी पाण्डे	५७३०२६	४०००००	१७३०२६	२४६०५																														
२	मे.सु.	डा.पवन कुमार साह	४३५६९८	४०००००	३५६९८	३५७०																														
जम्मा						२८१७५																														
६७.	<p>थप सुविधा : भौ.नं.२८६-२०७६।३।३१ आयुर्वेद औषधालय, कटारीमा कार्यरत कविराज निरीक्षक (अधिकृत छैटौं) विल्टु रायले २०७५ श्रावण देखि २०७६ आषाढसम्मको अतिरिक्त सेवामा कामकाज गरेको दिन ७९ र सार्वजनिक विदामा काम गरेको दिन ४७ गरी जम्मा १२६ दिनको अतिरिक्त भत्ता रु.१५३६८४/- बुझ्नेको देखिन्छ। स्वास्थ्य क्षेत्रमा कार्यरत अतिरिक्त भत्ता खानपाउने कर्मचारीले विदा, काज तथा अतिरिक्त समयमा काम गरेको अभिलेख प्रमाणित गराई सम्बन्धित तालुक निकायमा पठाउनुपर्ने व्यवस्था छ। निज कर्मचारीले औषधालयमा कार्यरत रहँदा अतिरिक्त भत्ता तथा सार्वजनिक विदाको रकम खानपाउने स्पष्ट आधार प्रमाण पेश नगरी सुविधा लिएकोले अतिरिक्त समय तथा सार्वजनिक विदामा कामकाज गरेको प्रमाणित अभिलेख सहित भत्ता खान पाउने आधार प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...</p>							१५३६८४/-																												
६८.	<p>कृषक छनौट : कार्यालयले स्वीकृत वार्षिक कार्यक्रम संचालन गर्नुपूर्व कृषकस्तरमा सूचना प्रवाह गरी पर्न आएको आवेदनवाट कृषक छनौट गरी छनौट भएका कृषकलाई निर्णय गरेर मात्र अनुदान वितरण गर्नुपर्नेमा कार्यालयले कृषि तथा पशु सेवाका अधिकांश कार्यक्रममा कृषकको माग तथा छनौटको आधार तयार नगरी विभिन्न किसिमका अनुदान प्रदान गरेको पाइयो। यसरी विना सूचना तथा कृषकको माग बेगर अनुदान वितरण हुँदा सम्बन्धित कृषकले लाभान्वित हुने अवसर नपाउने साथै कार्यक्रमले लिएको लक्ष्य अनुरूप नहुने हुँदा यसतर्फ कार्यालयको ध्यान जानु जरुरी छ। यस्का केही उदाहरण निम्न छन् :</p>																																			

दफा नं.	भौ.नं., मिति र व्यहोरा				बेरजु रकम
	भौ.नं. र मिति	कार्यक्रम	अनुदान सामान	खर्च रकम	
	१५-२०७६/३/२६	नविनतम प्रविधिवाट केरा उत्पादन प्रवर्द्धन	G9 जातका मालभोग केरा	१७८७५०	
	१६-२०७६/३/२६	हाइटेक नर्सरी निर्माण	नर्सरी निर्माण	३४९९९४	
	२०-२०७६/३/२६	बोयर बोका वितरण	बोयर जातका बोका	८९९४५०	
६९.	वितरण प्रमाण : भौ.नं.२५७-२०७६।३।२६ कृषी संयोजक बाबु साहेव साहको रु.२५००००।- को संलग्न पेशकी फछ्यौट फाँटवारीमा पशु आहार विकास कार्यक्रमको लागि कपिलदेव नर्सरीबाट खरिद भएको नेपियर सेट्स ४१५० वटा, अमृसो सेट्स ३००० वटा, टाँकी ४००० वटा, किम्बु २००० वटा, बकाइनो २००० वटा, इपिल इपिल ३४०० वटा र मिण्डुला ३००० वटा घाँसका विरुवाको खर्च रु.२०००००।- भएकोमा उक्त घाँसका विरुवा वडा नं.१३ का अध्यक्ष नेत्र बहादुर श्रेष्ठ लगायत ६ जना वडा अध्यक्षले बुझेको देखियो । यसरी खरिद भएको घाँसका विरुवा सम्बन्धित कृषक वर्गले पाए नपाएको यकिन नभएकोले सम्बन्धित कृषकले बुझेको प्रमाण पेश हुनुपर्ने अन्यथा असुल हुनुपर्ने रु...				२०००००/-
	सामाजिक सुरक्षा कार्यक्रमतर्फ				
७०.	भत्ता वितरण : सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वितरण गर्दा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ को प्रावधान बमोजिम गर्नुपर्दछ । सामाजिक सुरक्षा कार्यक्रमको लागि यो वर्ष नेपाल सरकारबाट रु.७,०९,८५,८००/- प्राप्त भएकोमा संलग्न बील भरपाई अनुसार रु.७,०८,५४,६००/- खर्च लेखी बाँकी रु.१,३१,२००/- फिर्ता पठाएको देखिन्छ । यस सम्बन्धमा देखिएका व्यहोराहरु निम्न छन् :				
७०.१.	कार्यविधिको बुँदा नं. २२ अनुसार सामाजिक सुरक्षा भत्ता बैंक मार्फत मात्र वितरण गर्नुपर्ने, नगदै वितरण गर्नुपरे मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र वितरण गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले १४ वटा वडा मध्ये वडा नं.१-७ सम्मका लाभग्राहीलाई ३ वटै चौमासिकको भत्ता बैंक मार्फत वितरण गरेको छ । बाँकी वडा (वडा नं.८-१४)का लाभग्राहीलाई ३ वटै चौमासिकको सामाजिक सुरक्षा भत्ता नगदै वितरण गरेकोमा मन्त्रालयको पूर्व स्वीकृति लिएको देखिएन । न.पा.ले कार्यविधिमा भएको बैंकमार्फत भत्ता वितरण गर्नुपर्ने व्यवस्थाको आशिक रुपमा मात्र पालना गरेकोले पूर्ण पालना गर्नु जरुरी देखिन्छ ।				
७०.२.	कार्यविधिको बुँदा नं. २४ अनुसार बैंक मार्फत वितरण भएको भत्ताको चौमासिक विवरण अनुसुची १३ को ढाँचामा बैंकले कार्यालयलाई उपलब्ध गराउनुपर्नेमा त्यसो नगरी केवल मिति, ट्रान्ज्याक्सन कोड, लाभग्राहीको नाम, खाता नं. र रकम सहित भएको विवरणमात्र कार्यालयमा उपलब्ध गराएको र तोकिएको समयमा पेशकी फछ्यौट गरी हिसाब फरफारक गरेको पाईएन । तोकिएको ढाँचामा विवरण नहुँदा वितरण गरेको भत्ता सम्बन्धित लाभग्राहीकै खातामा गए नगएको, दोहोरो भए नभएको एकिन गर्न सकिएन । बैंकले कार्यविधिको अनुसुची ७(७) मा निष्क्रिय खाताहरुको विवरण प्रत्येक आ.व.को श्रावण र माघ महिनाभित्र केन्द्रिय पञ्जिकरण विभागमा जानकारी पठाउनुपर्ने व्यवस्थाको समेत पालना गरेको देखिएन ।				
७०.३.	कार्यविधिको बुँदा नं. १० अनुसार नगरपालिकाले भत्ता पाउने लाभग्राहीको फोटो सहित मूल अभिलेख प्रत्येक वडामा राख्नुपर्ने, बुँदा नं. १२ अनुसार भत्ता पाउन अयोग्य भए लगत कट्टा गर्नुपर्ने, बुँदा नं. १६ अनुसार स्थानीय निकायले सम्बन्धित वडा कार्यालय मार्फत प्रथम चौमासिकको भत्ता आश्विनको दोस्रो हप्ताभित्र, दोस्रो चौमासिक माघको दोस्रो हप्ता र तेस्रो चौमासिक जेष्ठको दोस्रो हप्ताभित्र वितरण गर्नुपर्ने व्यवस्था भएपनि सो अनुरूप नगरी नगरपालिकाले प्रथम किस्ता आश्विन १० गते, दोस्रो किस्ता फागुन १० गते र तेस्रो किस्ता असारको १८ गते निकास गरेको देखिन्छ । नगरपालिकाले फोटो सहितको अभिलेख तथा भत्ता पाउन अयोग्यको लगत अद्यावधिक गरेको देखिएन भने कार्यविधिले तोकेको समय सीमाभित्र भत्ता वितरण समेत गरेको छैन ।				
७०.४.	कार्यविधिको बुँदा नं. २८ बमोजिम कार्यक्रमको अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने व्यवस्था भएकोमा अनुगमन गरेको देखिएन । त्यस्तै बुँदा नं. ३५ अनुसार वडा सचिवले प्रत्येक चौमासिकमा कम्तिमा १ पटक सामाजिक सुरक्षा कार्यक्रममा सार्वजनिक सुनुवाई गर्नुपर्ने, प्राप्त भएका गुनासा समाधान नभए				

दफा नं.	भौ.नं., मिति र व्यहोरा						बेरुजु रकम	
	स्थानीय निकाय कार्यालयमा पठाउनु पर्ने व्यवस्था भएपनि सो अनुरूप भएको देखिएन । आगामी आ.व. मा भत्ता पाउनेको सूची मार्ग मसान्तभित्र स्थानीय तहको कार्यालय, वडा कार्यालय र सार्वजनिकस्थलमा प्रकाशन गर्नुपर्नेमा सूची तयार गरी प्रकाशन गरेको देखिएन ।							
७०.५.	न.पा.को वडा नं.१४ को तपसिल विवरण भएको लाभग्राहीको मृत्यु भएको भनी भरपाईमा जनाईएको भएतापनि भत्ता खर्च लेखेको पाइयो । मृत्यु भएको लाभग्राहीको लगतकटा नभएको अवस्थामा अनधिकृत व्यक्तिले भत्ता बुझेको हुन सक्नेहुँदा भत्ता वितरण गरेको लाभग्राही जिवितै भएको प्रमाण पेश गर्नुपर्ने अन्यथा सम्बन्धित वडा सचिवबाट असुल गर्नुपर्ने रकम रु...						१२०००/-	
	लाभग्राहीको नाम	ना.प्र.नं.	जन्म मिति	समूह	रकम	कै.		
	विर्जमाया थापा मगर	-	१९९८/१२/२९	पूर्ण अपाङ्ग	१२०००	दोश्रो चौमासिकको भरपाईमा मृत्यु मिति २०७५/०८/१२ जनाईएको		
७०.६.	कार्यविधिको परिच्छेद ४ को बुँदा नं. १५ मा प्रत्येक स्थानीय तहहरूले वडा कार्यालयहरूले प्रविष्टि गरेको एम.आई.एस. लगतका आधारमा वडा कार्यालयहरूलाई चौमासिक रुपमा पेशकी रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । केही वडाहरूको एम.आई.एस. विवरण परिक्षण गर्दा लाभग्राहीहरूको विवरण अपुरो प्रविष्टिको साथै एउटै लाभग्राहीको दोहोरो तेहरो विवरण प्रविष्टि गरेको पाइयो । एम.आई.एस.मा लाभग्राहीको सम्पूर्ण विवरण प्रविष्टि नभएको अवस्थामा एकै नाम,थर भएको लाभग्राहीलाई दोहोरो भत्ता भुक्तानी हुन जाने भएकोले एम.आई.एस. विवरण अद्यावधिक गर्नुपर्ने जरुरी देखिन्छ । कार्यविधिमा भएको व्यवस्था विपरित एम.आई.एसमा अभिलेख नभएको तपसिलको व्यक्तिहरूलाई भत्ता वितरण गरेको देखिएकोमा लाभग्राही भए सोको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रकम रु...						८९६००/-	
	क्र.सं.	लाभग्राहीको नाम	समूह	ना.प्र.नं./ जन्ममिति खाता नं.(बैंक)	दिएको रकम	कैफियत		
	१.	नेत्र कुमारी हुंगाना	एकल महिला/विधवा	०४५०००००३७ SO सेन्चुरी बैंक	२४०००	सेन्चुरी बैंक मार्फत वडा नं ३, ४ र ६ को भत्ता वितरण हुनेमा निजको विवरण सम्बन्धित वडामात्र नभई १४ वडा मध्ये कुनैपनि वडाको एम.आई.एस.मा अभिलेख नभएको, प्रथम र दोश्रो चौमासिक		
	२.	मगमाया राई	जे.ना.अन्य	०४५००००९८० SO सेन्चुरी बैंक	१६०००	सेन्चुरी बैंक मार्फत वडा नं ३, ४ र ६ को भत्ता वितरण हुनेमा निजको विवरण सम्बन्धित वडाको अभिलेख नभएको ।		
	३.	लिल बहादुर क्षेत्री	जे.ना.अन्य	६४३ (२०००/१३०)	१६०००	प्रथम र दोश्रो चौमासिक (वडा नं. १२)		
	४.	भावना वि.क.	दलित पोषण	२०७३/१०/१९	१६००	प्रथम चौमासिक (वडा नं.१२)		
	५.	हर्क बहादुर क्याफ्याकी	जे.ना.अन्य	४-६०३ (२००४/१२/३०)	१६०००	दोश्रो र तेस्रो चौमासिक (वडा नं. ९)		
	६.	विर्घमाया मगर		०४५००००८७२ SO सेन्चुरी बैंक	१६०००	प्रथम र दोश्रो चौमासिक (वडा नं. ६)		
	जम्मा				८९६००			
७०.७.	विभिन्न भौचर/मितिमा न.पा.ले वितरण गरेको सामाजिक सुरक्षा भत्ताको भरपाई परीक्षण गर्दा देहायका लाभग्राहीलाई नियमानुसार पाउने रकम भन्दा बढी रकम भुक्तानी गरेको देखिएकोले न.पा.ले असुल गरी फिर्ता गर्नुपर्ने रु...						१४९६००/-	
	लाभग्राहीको नाम	खाता नं. / ना.प्र.नं.,	बैंक	समूह	पाउनु पर्ने रकम	पाएको रकम	बढी भुक्तानी रकम	कैफियत
	भेष बहादुर कार्की	-	-	अति अशक्त	४८००	९६००	४८००	वडा नं.१२ प्रथम र दोश्रो चौमासिक दोहोरो
	महन/महोन कुमारी दमाई	-	-	दलित पोषण	१६००	३२००	१६००	वडा नं.१२ दोश्रो चौमासिक दोहोरो
	राजैन्द्र वि.क.	-	-		१६००	३२००	१६००	
	नरेश परियार	-	-		४८००	९६००	४८००	वडा नं. ९, ३ वटै चौमासिक दोहोरो
	डम्बर बहादुर मगर	४-५-२३	-	जे.ना.अन्य	१६०००	३२०००	१६०००	वडा नं. ९, दोश्रो र तेस्रो

दफा नं.	भौ.नं., मिति र व्यहोरा							बेरुजु रकम	
								चौमासिक दोहोरो	
	अस्मि परिवार	-	-	दलित पोषण	३२००	६४००	३२००	वडा नं. १०, प्रथम र दोश्रो चौमासिक दोहोरो	
	नेत्र कुमारी हुंगाना	०४५०००००३७ SO	सेन्चुरी बैंक	एकल महिला	१६०००	२४०००	८०००	प्रथम चौमासिक दोहोरो, वडा नखलेको	
	लोमस कुमारी राउत	०४५००००००६ C5		विधवा	८०००	१२०००	४०००	वडा नं. ४, प्रथम चौमासिकमा दोहोरो	
	पदम कुमारी थापा	०४५०००००७५८ SO		जे.ना.अन्य		८०००	१६०००	८०००	वडा नं. ३, प्रथम चौमासिकमा तेहरो भत्ता प्रविष्टि
	लक्ष्मी कुमारी पोखरेल	०४५०००००६५८ SO				१६०००	३२०००	१६०००	वडा नं. ३, प्रथम चौमासिकमा दोहोरो
	तिल बहादुर थापा	०४५०००००३२३ SO				१६०००	२४०००	८०००	वडा नं. ४, प्रथम र दोश्रो चौमासिकमा दोहोरो
	छकुमाया दनुवार	०४५०००००५२० SO		विधवा	८०००	१६०००	८०००	वडा नं. ४, दोश्रो चौमासिकमा दोहोरो	
	पदमसरी राई	०४५०००००६५७ SO		जे.ना.अ	१६०००	२४०००	८०००	वडा नं. ३, प्रथम चौमासिकमा दोहोरो	
	निर्मला श्रेष्ठ	०४५०००००८६२ SO		विधवा	४०००	८०००	४०००	वडा नं. ३, प्रथम चौमासिकमा दोहोरो	
	निर्जला परिवार	०४५००००९२४ SO		दलित पोषण	३२००	८०००	४८००	वडा नं. ३ को अति अशक्त नर्वदा राय क्षेत्रीको प्रथम र दोश्रो चौमासिकको भत्ता बापत को रु.४८०० समेत वडा नं.४ को निर्जला परिवारको खातामा प्रविष्टि गरिएको कारण दोहोरो	
	तारा तामाङ्ग	०४५००००९९७ SO		विधवा	८०००	१२०००	४०००	वडा नं. ३ प्रथम चौमासिक दोहोरो	
	दिर्घमाया मगर	०४५०००००९२४ SO	जे.ना.अन्य	१६०००	२४०००	८०००	वडा नं.६, दोश्रो चौमासिक दोहोरो		
	राधिका कार्की	०४५०००००९३९ PR	विधवा	४०००	८०००	४०००	वडा नं.४, दोश्रो चौमासिक दोहोरो		
	फुलमाया तामाङ्ग	०४५०००००६२९ SO	जे.ना.अन्य	१६०००	२००००	४०००	वडा नं.४, दोश्रो चौमासिक दोहोरो		
	दुजमाया राई	०४५०००००७९९ SO	विधवा	८०००	१६०००	८०००	वडा नं.६ को जे.ना.अन्य दुजमाया राईको दोश्रो चौमासिकको भत्ता बापत को रु.८००० समेत वडा नं.६ को दुजमाया राई (विधवा)को खातामा प्रविष्टि गरिएको कारण दोहोरो		
	तुलमाया मगर	०४५०००००८२२ SO		८०००	१२०००	४०००	वडा नं.६, दोश्रो चौमासिक दोहोरो		
	धन कुमारी परिवार	२०७४/२/१	-		३२००	६४००	३२००	वडा नं. ९, दोश्रो र तेश्रो चौमासिक दोहोरो	
	अनिसा अछामे / अनिसा परिवार	२०७५/४/४	-	दलित पोषण	३२००	६४००	३२००		
	कुलमाया रम्तेल	२०७४/७/२२	-		३२००	६४००	३२००		
	युनिका / युनिसा मग्नान्ती	२०७५/६/१	-		३२००	६४००	३२००		
	खड्गमाया सुनुवार	२०६३/५/१७ २०७३/५/१	-	अति अशक्त	२४००	४८००	२४००	वडा नं. १३, तेश्रो चौमासिकमा दोहोरो	
	करिष्मा परिवार	२०७३/१०/२६	-	दलित पोषण	१६००	३२००	१६००		
				जम्मा	२०४०००	३५३६००	१४९६००		
७०.८.	सामाजिक सुरक्षा भत्ता वितरणको वडाको भरपाई परीक्षण गर्दा तपसिलको वडाले खर्च घटाएर बाँकी रहेको रकम आ.व.को समाप्ति सम्म पनि बैंक दाखिला नगरी पेशकी फछ्यौट गरेको देखियो । बिल भरपाई अपुग भएता पनि पेशकी फछ्यौट गरेको कार्य नियमसम्मत देखिएन । तसर्थ सम्बन्धित वडा सचिव/बैंकबाट असुल गरी संघीय संचित कोषमा फिर्ता पठाउनुपर्ने देखिएको रु...								

दफा नं.	भौ.नं., मिति र व्यहोरा								बेरुजु रकम	
									२६७८००/-	
	भौ.नं. र मिति	वडा नं	वडा सचिव	पेशकी रकम	भरपाई अनुसार खर्च	फिर्ता गर्नुपर्ने रकम	फिर्ता गरेको रकम	थप फिर्ता रकम	कैफियत	
	१७-२०७६/११/५	५	एन.एम.बी.बैंक	३५००४००	२९६०४००	५४००००	३७५२००	१६४८००	प्रथम चौमासिकको पे.फ	
	२५-२०७६/२/२७	५	एन.एम.बी.बैंक	३५०३६००	३०९९२००	४०४४००	३९६४००	८८०००	दोश्रो चौमासिकको पे.फ	
	३५-२०७६/३/३१	८	विशाल कुमार गुरुङ्ग	१६३७६००	१६०१६००	३६०००	३२०००	४०००		
	३८-२०७६/३/३१	१४	हरि बहादुर खत्री	१३६४४००	१३२६४००	३८०००	३५०००	३०००	तेश्रो चौमासिकको पे.फ	
	३३-२०७६/३/३१	१३	रेणु कुमारी श्रेष्ठ	८६०४००	८४०४००	२००००	१२०००	८०००		
	जम्मा								२६७८००	
	आन्तरिक आय									
७१.	<p>नगदी रसिद नियन्त्रण खाता : कार्यालयले गत वर्षको जिम्मेवारी सरी आएको, यस वर्ष छुपाई गरेको, यस वर्ष प्रयोग गरेको र अर्को वर्षलाई जिम्मेवारी सर्न गएको नगदी रसिदको यथार्थ हिसाब देखिनेगरी नगदी रसिद नियन्त्रण खाता तयार गरी प्रमाणित रुपमा राख्नुपर्नेमा सो अनुसार तयार गरी राखेको देखिएन । न.पा.को सबै वडाहरुमा हाते रसिदबाट आम्दानी हुने गरेको भनाई कार्यालयको रहेको छ । रसिद नियन्त्रण खाता व्यवस्थित नभएको कारण के कति नगदी रसिद छुपाईयो, के कति प्रयोग गरीयो र के कति बाँकी छ सो सम्बन्धि अवस्था एकिन गर्न सकिएन ।</p> <p>न.पा.का १४ वडाहरुमध्ये नमुना छनौट गरी सबैभन्दा धेरै आम्दानी गर्ने ४ नं. वडाको आम्दानी विवरण परीक्षण गर्दा यसवर्ष वडाले अन्य आम्दानीतर्फ रु.८,२७,३००/- आम्दानी गरी बैंक दाखिला गरेको पाईयो । पेश भएको श्रेस्ता अनुसार न.पा.बाट ४ नं वडा ले यस वर्ष ३३ ठेली अन्य नगदी रसिद बुझि लगेकोमा आर्थिक वर्षको अन्त्यमा सबै रसिद न.पा. कार्यालयमा फिर्ता गरेको देखियो । सो रसिदहरुको परिक्षण गर्दा वडाले जम्मा रु.८,३३,४००/- आम्दानी गरेको देखियो जुन रकम बैंक दाखिला भएको रकम भन्दा रु.६१००/- ले बढी हुन आउँछ । तसर्थ न.पा.ले अन्य वडाहरुको समेत रसिद परिक्षण गरी आम्दानी भएको राजश्व बैंक दाखिला भए नभएको एकिन गरि हिसाव फरफारक गर्नुपर्दछ । परिक्षण गरिएको वडाको घटी दाखिला भएको रकम रु.६१००/- सम्बन्धित कर्मचारीबाट असुल गरी बैंक दाखिला गर्नुपर्ने देखिएको रु...</p>									
	६१००/-									
७२.	<p>मूल्य अभिवृद्धि कर : देहायका ठेक्काहरुको सम्भौता अनुसार असुल गर्नुपर्ने मु.अ.कर असुल नभएकोले आवश्यक कारवाही गरि असुल गर्नुपर्ने रु...</p>									
	५५८४०८/-									
	क्र.सं.	ठेक्काको नाम	सकारकर्ताको नाम	कबोल अंक	मु.अ.कर					
	१.	तावाखोला वैजनाथ खोला दुङ्गा, गिठी, बालुवा संकलन	रिपब्लिक कन्सट्रक्सन प्रा.लि	२१११११३	२४४४४५					
	२.	कमला खोला बेलस्रोत खोला दुङ्गा, गिठी, बालुवा संकलन	के एण्ड डी कन्सट्रक्सन प्रा.लि.	२४१५२००	३१३९६३					
	जम्मा					५५८४०८				
७३.	<p>विज्ञापन कर : नगरपालिकाको विभिन्न क्षेत्रबाट ५ वर्षको लागि विज्ञापन कर संकलन गर्ने गरी २०७२।३।२२ मा न.पा र जय जनता जागरण कल्याण परिषद् बीच वार्षिक रु.१०४,०००/- को सम्भौता भएको थियो । सम्भौताको शर्तमा ठेकेदारले न.पा.लाई वार्षिक बुझाउनुपर्ने रकममा प्रत्येक वर्ष १० प्रतिशतले थप गरी बुझाउनुपर्ने व्यवस्था रहेको छ । सम्भौताको शर्त अनुसार चालु आ.व. (चौथो वर्ष)मा ठेकेदारले न.पा.लाई रु.१,३८,४२४/- बुझाउनुपर्नेमा रु.१,३७,०३९/-मात्र बुझाएको देखिएको हुँदा अपुग रकम सम्बन्धित ठेकेदारबाट असुल गर्नुपर्ने देखिएको रु....</p>									
	१३८५/-									
७४.	<p>सवारी पार्किङ्ग ठेक्का : नगरपालिकाले तोकेको क्षेत्रबाट २०७५ श्रावण १ देखि २०७६ असार मसान्तसम्म सवारी पार्किङ्ग कर संकलन गर्ने गरी २०७५।३।३२ मा न.पा र स्ट्रङ्ग क्लासिक कन्सट्रक्सन</p>									

दफा नं.	भौ.नं., मिति र व्यहोरा	बेरुजु रकम																																																																																	
	बीच रु.२५,००,२००/- (मु.अ.कर बाहेक)को सम्झौता भएको थियो । वर्षान्तसम्म ठेकेदारबाट न.पा.को खातामा रु.१०,००,०८०/- मात्र जम्मा भएको देखियो । बाँकी रकम दाखिला गर्न न.पा.बाट २०७५।८।२, २०७५।९।२७ र २०७५।१०।२ गरी ३ पटक ताकेता पत्राचार भएकोमा ठेकेदारले न.पा.को नाममा सेन्चुरी बैंक लिमिटेडको ३१ असार २०७६ सम्म म्याद भएको रु.१४,००,०००/- को कार्य सम्पादन जमानत पेश गरेकोमा सो जमानतबापतको रकम जफत गरी २०७६।४।८ मा न.पा.को खातामा जम्मा गरेको देखियो । जमानत जफत पछि पनि ठेकेदारले बुझाउनुपर्ने रकम रु.१,००,१२०/- देखिएकोले आवश्यक कारवाही गरी ठेकेदारबाट असुल गर्नुपर्ने देखिएको रु...	१००१२०/-																																																																																	
७४.१.	सवारी पार्किङ्ग ठेक्का संचालनको क्रममा स्ट्रङ्ग क्लासिक कन्सट्रक्सनले मु.अ.कर.बापतको रकम असुल गरे नगरेको एकिन हुन नसकेको कारण ठेकेदारले मु.अ.कर असुल नगरेको प्रमाण पेश गर्नुपर्ने अन्यथा कबोल अंकको मु.अ.कर बापत हुन आउने रकम रु.३,२५,०२६/-सम्बन्धित ठेकेदारबाट असुल गरी राजश्व दाखिला गर्नुपर्ने देखिएको रु...	३२५०२६/-																																																																																	
७५.	पेशकी :- आर्थिक कार्यविधि नियमावली, २०६४ को परिच्छेद ९ अनुसार तोकिएको म्यादभित्र पेशकी फछ्यौट गर्नुपर्नेमा निम्न अनुसारको पेशकी आर्थिक वर्षको अन्त्यसम्म फछ्यौट नभई बाँकी रहेकोले नियमानुसार असुल फछ्यौट हुनुपर्ने रु...	३१०५०२३२/-																																																																																	
	<table border="1"> <thead> <tr> <th>पेशकी मिति</th> <th>पेशकी लिनेको नाम</th> <th>पेशकी रकम</th> </tr> </thead> <tbody> <tr> <td colspan="3" style="text-align: center;">समानिकरण चालु</td> </tr> <tr> <td>०८/०२/२०७५</td> <td>सुना परियार</td> <td>१८०,०००.००</td> </tr> <tr> <td>११/२७/२०७५</td> <td>साथी समूह, उदयपुर</td> <td>५००,०००.००</td> </tr> <tr> <td>०८/०५/२०७५</td> <td>श्री सूर्यदय यूवा क्लव</td> <td>५०,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी त्रिवेणी</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी मयांखु</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी रिस्कु</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी लेखानी</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी लिम्पाटार</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी सिरिसे</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी सोरुङ्गछविसे</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी हर्देनी</td> <td>५४,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>भुपेन्द्र झा (कटारी अस्पताल)</td> <td>६६,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी त्रिवेणी</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी मयांखु</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी रिस्कु</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी लेखानी</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी लिम्पाटार</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी सिरिसे</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी सोरुङ्गछविसे</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>स्वास्थ्य चौकी हर्देनी</td> <td>२७,०००.००</td> </tr> <tr> <td>०३/१३/२०७६</td> <td>भुपेन्द्र झा (कटारी अस्पताल)</td> <td>३३,०००.००</td> </tr> <tr> <td>११/१०/२०७५</td> <td>पौरखी नेपाल</td> <td>६५,०००.००</td> </tr> <tr> <td>०५/२१/२०७५</td> <td>कुमार प्रसाद दाहाल</td> <td>३०,०००.००</td> </tr> <tr> <td>१२/१३/२०७५</td> <td>संजिव कार्की</td> <td>२०,०००.००</td> </tr> <tr> <td>०३/३१/२०७६</td> <td>चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ</td> <td>२५०,०००.००</td> </tr> </tbody> </table>	पेशकी मिति	पेशकी लिनेको नाम	पेशकी रकम	समानिकरण चालु			०८/०२/२०७५	सुना परियार	१८०,०००.००	११/२७/२०७५	साथी समूह, उदयपुर	५००,०००.००	०८/०५/२०७५	श्री सूर्यदय यूवा क्लव	५०,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी त्रिवेणी	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी मयांखु	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी रिस्कु	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी लेखानी	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी लिम्पाटार	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी सिरिसे	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी सोरुङ्गछविसे	५४,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी हर्देनी	५४,०००.००	०३/१३/२०७६	भुपेन्द्र झा (कटारी अस्पताल)	६६,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी त्रिवेणी	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी मयांखु	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी रिस्कु	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी लेखानी	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी लिम्पाटार	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी सिरिसे	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी सोरुङ्गछविसे	२७,०००.००	०३/१३/२०७६	स्वास्थ्य चौकी हर्देनी	२७,०००.००	०३/१३/२०७६	भुपेन्द्र झा (कटारी अस्पताल)	३३,०००.००	११/१०/२०७५	पौरखी नेपाल	६५,०००.००	०५/२१/२०७५	कुमार प्रसाद दाहाल	३०,०००.००	१२/१३/२०७५	संजिव कार्की	२०,०००.००	०३/३१/२०७६	चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ	२५०,०००.००	
पेशकी मिति	पेशकी लिनेको नाम	पेशकी रकम																																																																																	
समानिकरण चालु																																																																																			
०८/०२/२०७५	सुना परियार	१८०,०००.००																																																																																	
११/२७/२०७५	साथी समूह, उदयपुर	५००,०००.००																																																																																	
०८/०५/२०७५	श्री सूर्यदय यूवा क्लव	५०,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी त्रिवेणी	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी मयांखु	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी रिस्कु	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी लेखानी	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी लिम्पाटार	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी सिरिसे	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी सोरुङ्गछविसे	५४,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी हर्देनी	५४,०००.००																																																																																	
०३/१३/२०७६	भुपेन्द्र झा (कटारी अस्पताल)	६६,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी त्रिवेणी	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी मयांखु	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी रिस्कु	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी लेखानी	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी लिम्पाटार	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी सिरिसे	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी सोरुङ्गछविसे	२७,०००.००																																																																																	
०३/१३/२०७६	स्वास्थ्य चौकी हर्देनी	२७,०००.००																																																																																	
०३/१३/२०७६	भुपेन्द्र झा (कटारी अस्पताल)	३३,०००.००																																																																																	
११/१०/२०७५	पौरखी नेपाल	६५,०००.००																																																																																	
०५/२१/२०७५	कुमार प्रसाद दाहाल	३०,०००.००																																																																																	
१२/१३/२०७५	संजिव कार्की	२०,०००.००																																																																																	
०३/३१/२०७६	चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ	२५०,०००.००																																																																																	

दफा नं.	भौ.नं., मिति र व्यहोरा		बेरुजु रकम
	०३/३०/२०७६	वचनदेव कुमर	१६५,०००.००
	०६/०२/२०७५	वचनदेव कुमर	९५,०००.००
	०६/०४/२०७५	यूवराज मगर	७०,०००.००
	१२/१२/२०७५	मिना कुमारी राउत	१५०,०००.००
	०३/१५/२०७६	नेत्र कुमार पौडेल	५१,६००.००
	०३/१५/२०७६	हरि बहादुर खत्री	३०,०००.००
	०३/१५/२०७६	बुद्धि विलास भट्टराई	६४,५००.००
	०३/१५/२०७६	भरत कुमार थापा	७२,०००.००
	०३/१५/२०७६	विशाल कुमार गुरुङ्ग	६८,४००.००
	०३/१५/२०७६	हस्त बहादुर दनुवार	३८,०००.००
	०३/१५/२०७६	माेहन बहादुर पौडेल	३६,०००.००
	०३/१५/२०७६	माधव प्रसाद पौडेल	४२,०००.००
	०३/१५/२०७६	सूर्य बहादुर कर्की	४८,०००.००
	०२/१२/२०७६	सूर्य बहादुर कार्की	५०,०००.००
	०६/०७/२०७५	यूवराज मगर	७०,०००.००
	०९/१६/२०७५	चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ	७१३,०००.००
	०१/१६/२०७६	वचनदेव कुमर	५,०००.००
	१०/१०/२०७५	मिना कुमारी राउत	१००,०००.००
	०३/१८/२०७६	हरि बहादुर खत्री	५०,०००.००
	११/०६/२०७५	वचनदेव कुमर	१०१,०००.००
	०३/२८/२०७६	रामु चौधरी	३,५००.००
	१२/२६/२०७५	उमेश धमला	७५,०००.००
	०३/२२/२०७६	कुल बहादुर विक	५,०००.००
	११/०७/२०७५	तुल बहादुर थापा	५७,०००.००
	०३/१९/२०७६	सूर्य बहादुर खड्का	५०,०००.००
	११/१४/२०७५	वचनदेव कुमर	३६,५००.००
	१२/१९/२०७५	रमेश गौतम	१०,०००.००
	१२/१९/२०७५	ओम बहादुर मिश्र	१०,०००.००
	१२/१९/२०७५	राम बहादुर पाेखरेल	१०,०००.००
	०३/२६/२०७६	सुदिप श्रेष्ठ	२१२,४९५.००
	०३/१५/२०७६	बुद्धि विलास भट्टराई	५०,०००.००
	१०/२२/२०७५	तुल बहादुर थापा	७,०००.००
	०३/२४/२०७६	जिवन भट्टराइ	१३,०००.००
	०३/०५/२०७६	चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ	५००,०००.००
	०३/१९/२०७६	सूर्य बहादुर कार्की	१००,०००.००
	०३/१०/२०७६	राहुल कुमार उपाध्याय	५०,०००.००
	११/०६/२०७५	वचनदेव कुमर	८५,९००.००
	समानिकरण पुजिगत		
	११/२३/२०७५	अंकित कन्ट्रक्सन	३८३१००.००
	०३/२९/२०७६	नेपाल विधुत प्राधिकरण, कटारी	१७३९३६३.००

दफा नं.	भौ.नं., मिति र व्यहोरा		बेरुजु रकम
	०८/२४/२०७५	प्राकृतिक श्रोत व्यवस्थापन कलेज	१००००००.००
	०६/२९/२०७५	सडक मर्मत तथा स्तरोन्नती उ स	४६६०००.००
	०२/१०/२०७६	प्रेम शाही	५००००.००
	०३/१२/२०७६	वचनदेव कुमर	५००००.००
	०१/१२/२०७६	वचनदेव कुमर	२६५०००.००
	संघीय शर्सत चालु		
	०६/०५/२०७५	स्वास्थ्य चौकी मयांखु	५०,०००.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी त्रिवेणी	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी मयांखु	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी रिस्कु	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी लेखानी	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी लिम्पाटार	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी सिरिसे	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी सोरुङ्खविसे	७,००२.००
	०३/१२/२०७६	स्वास्थ्य चौकी हर्देनी	७,००२.००
	०३/१२/२०७६	भुपेन्द्र झा (कटारी अस्पताल)	८,५५८.००
	०३/२०/२०७६	चतुरी माया राई & राज्यलक्ष्मी श्रेष्ठ	१३८,०००.००
	०३/३१/२०७६	विल्टु राय	८०,०००.००
	०८/०५/२०७५	राज कुमार मोते	१०००००
	०३/०२/२०७६	साेनु मिश्र	४५,०००.००
	०६/२५/२०७५	रामनारायण चौधरी	४५,९००.००
	१२/०६/२०७५	कुमार प्रसाद दाहाल	२६४०००
	११/२२/२०७५	विल्टु राय	१५००००
	सामाजिक सुरक्षा		
	०३/१८/२०७६	कृषि विकास बैंक	५७६७६००
	०३/१८/२०७६	सेन्चुरी कमर्सियल बैंक	५६०६४००
	०३/१८/२०७६	रावा बैंक कटारी	९०६४००
	०३/१८/२०७६	एनएम वि बैंक	३५३०४००
	११/१०/२०७५	रावा बैंक कटारी	८९९६००
	०३/१८/२०७६	विशाल कुमार गुरुङ्ग	१६१६८००
	०३/१८/२०७६	बुद्धि विलास भट्टराई	१६८०४००
	०३/१८/२०७६	नेत्र कुमार पौडेल	९६४८००
	०१/२३/२०७६	मोहन बहादुर पौडेल	२००००
	०२/१९/२०७६	सुर्य बहादुर खड्का	१००००
	०२/१९/२०७६	नेत्र कुमार पौडेल	१००००
	०२/२१/२०७६	भरत कुमार थापा	१००००
	जम्मा		३१,०५०,२३२.००
	सम्परीक्षण : कार्यालयको च.नं.२६४० मिति २०७६.११.११ को पत्रवाट रु.१४८३४३- को बेरुजु सम्परीक्षणको लागि अनुरोध भई आएकोमा व्यहोरा मनासिव देखिएकोले रु.१४८३४३- सम्परीक्षण		

दफा नं.	भौ.नं., मिति र व्यहोरा			बेरुजु रकम								
	भएको छ ।											
	आर्थिक वर्ष	बेरुजु दफा नं.	सम्परीक्षणको व्यहोरा	सम्परीक्षण रकम								
	२०७४/७५	१७	कानून विपरित लिएको पदाधिकारी सुविधा असुल भई बैक दाखिला भएको भौचर पेश (उपप्रमुख)	१४८३४३								
	<p>बेरुजु - नगरपालिकाको प्रारम्भिक प्रतिवेदन अनुसार यो वर्ष असुल गर्नुपर्ने रु.६७ लाख ८६ हजार, नियमित गर्नुपर्ने रु.२९ लाख ३९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.५ करोड १५ लाख ३७ हजार समेत रु.९ करोड २३ लाख १२ हजार बेरुजु कायम भएको छ । कार्यालयबाट प्रतिक्रिया एवं जवाफ प्राप्त भएको छैन ।</p>											
	<p>अनुगमन तथा मूल्याङ्कन : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ ले बेरुजु फछ्यौट गर्ने व्यवस्था गरेकोमा सो को स्थिति निम्नानुसार देखिएको छ :</p> <table border="1"> <thead> <tr> <th>गत वर्षको बेरुजु रकम (रु.) (A)</th> <th>यो वर्ष फछ्यौट (B)</th> <th>बाँकी (C= A-B)</th> </tr> </thead> <tbody> <tr> <td>२०१६६९०१४.६६</td> <td>१४८३४३.००</td> <td>२०१५२०६७१.६६</td> </tr> </tbody> </table>				गत वर्षको बेरुजु रकम (रु.) (A)	यो वर्ष फछ्यौट (B)	बाँकी (C= A-B)	२०१६६९०१४.६६	१४८३४३.००	२०१५२०६७१.६६		
गत वर्षको बेरुजु रकम (रु.) (A)	यो वर्ष फछ्यौट (B)	बाँकी (C= A-B)										
२०१६६९०१४.६६	१४८३४३.००	२०१५२०६७१.६६										
	<p>अद्यावधिक बेरुजु स्थिति : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजु फछ्यौट गर्ने व्यवस्था छ । नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ सम्मको फछ्यौट गर्न बाँकी बेरुजु स्थिति देहाय अनुसार रहेको छ :</p> <table border="1"> <thead> <tr> <th>गत वर्षसम्मको फछ्यौट गर्न बाँकी (रु.) (C)</th> <th>यो वर्षको सं प.बाट कायम बेरुजु रु. (D)</th> <th>यो वर्षको कायम बेरुजु रु. (E)</th> <th>बाँकी (F= C+D+E)</th> </tr> </thead> <tbody> <tr> <td>२०१५२०६७१.६६</td> <td>०.००</td> <td>९२३९२९६८.००</td> <td>२९३८३२८३९.६६</td> </tr> </tbody> </table> <p>उल्लेखित ऐन बमोजिम बाँकी बेरुजु असुल फछ्यौट गरिनु पर्दछ ।</p>				गत वर्षसम्मको फछ्यौट गर्न बाँकी (रु.) (C)	यो वर्षको सं प.बाट कायम बेरुजु रु. (D)	यो वर्षको कायम बेरुजु रु. (E)	बाँकी (F= C+D+E)	२०१५२०६७१.६६	०.००	९२३९२९६८.००	२९३८३२८३९.६६
गत वर्षसम्मको फछ्यौट गर्न बाँकी (रु.) (C)	यो वर्षको सं प.बाट कायम बेरुजु रु. (D)	यो वर्षको कायम बेरुजु रु. (E)	बाँकी (F= C+D+E)									
२०१५२०६७१.६६	०.००	९२३९२९६८.००	२९३८३२८३९.६६									

अनुसूची- १

कटारी नगरपालिकाको सञ्चित कोष विवरण
२०७५।७६

(रु.हजारमा)

क्र. सं.	स्थानीय तह	जिल्ला	आय				जम्मा आय	व्यय				मौज्दात
			गत वर्षको जिम्मेवारी	समानिकरण अनुदान	सशर्त तथा अन्य बजेट अनुदान	अन्य आय		चालु खर्च	पूँजीगत खर्च	अन्य खर्च	जम्मा खर्च	
			१	२	३	४		५ (२+३+४)	६	७	८	
१.	कटारी न.पा.	उदयपुर	९,८५४७	१०२०२४	४२४२५७	१५४१९४	६,८०४७५	४९,७८३६	२२५४३५	३८७०५	७६१९७६	१७०४७

अनुसूची -२

बेरुजू बर्गीकरण (विनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)
२०७५।७६

(रु.हजारमा)

सि.नं.	जिल्ला	स्थानीय तहको नाम	प्रारम्भिक बेरुजू			प्रतिक्रियाबाट फछ्यौट			बाँकी बेरुजू			बाँकी बेरुजू					पेशकी			
			दफा संख्या		रकम	दफा संख्या		रकम	दफा संख्या		रकम	अशुल गर्नुपर्ने	नियमित गर्नुपर्ने			जम्मा	कर्मचारी	अन्य	जम्मा	
			सैदान्तिक	लगती		सैदान्तिक	लगती		सैदान्तिक	लगती			अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजश्व लगत जिम्मेवारी नसारेको					सोधभर्ना नलिएको
१.	उदयपुर	कटारी न.पा.	३१	५७	९२३१२	०	०	०	३१	५७	९२३१२	६७८६	२९३९	५१५३७	०	०	५४४७६	९४३६	२१६१४	३१०५०

अनुसूची- ३

अद्यावधिक बेरुजू स्थिति
२०७५।७६

(रु.हजारमा)

क्र.सं.	स्थानीय तह	जिल्ला	गत वर्ष सम्मको बाँकी	यो वर्षको फछ्यौट	बाँकी	यो वर्षको सं.प.बाट कायम बेरुजू	यो वर्षको बेरुजू	कुल बाँकी बेरुजू
१	कटारी न.पा.	उदयपुर	२०१६६९	१४८	२०१५२१	०.००	९२३१२	२९३८३३